



नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगार बोर्डको सचिवालय



एसिस्टेन्ट स्काफोल्डर तालिम पाठ्यक्रम (Assistant Scaffolder Training Curriculum)

वैदेशिक रोजगार बोर्डको मिति २०७२/१२/१७ गतेको बैठकबाट स्वीकृत पाठ्यक्रम

विषय सूची

प्रयोगकर्ताको लागि निर्देशन	4
पाठ्यक्रम वारे जानकारी	6
पाठ्यक्रम संरचना	8
पाठ्यसूची	8
तालिम सामग्रीहरु	Error! Bookmark not defined.
मोड्यूल : क. पेशागत सिद्धान्त	15
शिर्षक : १. स्काफोल्डइङ्गको पृष्ठभूमि	15
पाठ योजना : १. स्काफोल्डइङ्गको पृष्ठभूमि	15
अध्ययन सामग्री: १. स्काफोल्डइङ्गको पृष्ठभूमि	16
अभ्यास: १. स्काफोल्डइङ्गको पृष्ठभूमि.....	19
शिर्षक : २. स्काफोल्डइङ्गमा प्रयोग हुने ड्रईङ्गहरु, ट्रम्स एण्ड कन्डिसनसँग परिचित हुने	20
पाठ योजना: २. स्काफोल्डइङ्गमा प्रयोग हुने ड्रईङ्गहरु,ट्रम्स एण्ड कन्डिसनसँग परिचित हुने.....	20
अध्ययन सामग्री: २. स्काफोल्डइङ्गमा प्रयोग हुने ड्रईङ्गहरु, ट्रम्स एण्ड कन्डिसनसँग परिचित हुने.....	21
अभ्यास : २. स्काफोल्डइङ्गमा प्रयोग हुने ड्रईङ्गहरु, ट्रम्स एण्ड कन्डिसनसँग परिचित हुने	23
शिर्षक: ३.ट्रम्स एण्ड कन्डिसनहरु सम्बन्ध अवधारणागत स्पष्टता	25
पाठ योजना: ३.ट्रम्स एण्ड कन्डिसनहरु सम्बन्ध अवधारणागत स्पष्टता	25
अध्ययन सामग्रीहरु: ३. ट्रम्स एण्ड कन्डिसनहरु सम्बन्ध अवधारणागत स्पष्टता.....	26
अभ्यास: ३.नमस्स, ट्रम्स एण्ड कन्डिसनहरु सम्बन्ध अवधारणागत स्पष्टता.....	28
शिर्षक: ४. मेजरमेन्ट सिस्टम.....	29
पाठ योजना: ४ मेजरमेन्ट सिस्टम	29
अध्ययन सामग्री: ४. मेजरमेन्टका सिस्टम.....	30
अभ्यास: ४. मेजरमेन्टका इकाइ.....	31
शिर्षक : ५. टुल्स, इक्विपमेन्ट, फिटिङ्गस् तथा मेटेरियल्सहरु पहिचान गर्ने	32
पाठ योजना: ५.टुल्स, इक्विपमेन्ट, फिटिङ्गस् तथा मेटेरियल्सहरु पहिचान गर्ने.....	32
अध्ययन सामग्री: ५. टुल्स, इक्विपमेन्ट, फिटिङ्गस् तथा मेटेरियल्सहरु पहिचान गर्ने.....	33
अभ्यास: ५. टुल्स, इक्विपमेन्ट, फिटिङ्गस् तथा मेटेरियल्सहरु पहिचान गर्ने	36
मोड्यूल: ख.हेल्थ एण्ड सेफ्टी हजार्डस मेनेजमेन्ट गर्ने.....	37
शिर्षक : ६. लोकेसन मेनेजमेन्ट गर्ने.....	37
पाठ योजना: ६. लोकेसन मेनेजमेन्ट गर्ने	37
अध्ययन सामग्री: ६. लोकेसन मेनेजमेन्ट गर्ने	38
अभ्यास: ६	39

शिर्षक : ७. लोकेसनमा वार्निङ्ग टेप लगाउने	40
पाठ योजना: ७. लोकेसनमा वार्निङ्ग टेप लगाउने	40
अध्ययन सामग्री: ७. लोकेसनमा वार्निङ्ग टेप प्रयोग गर्ने	41
अभ्यास: ७. लोक	44
शिर्षक : ८. पि.पि.ई पर्सनल प्रोटेक्टीभ इक्विपमेन्ट र गियर (टुल्स) परिचान गर्ने	45
पाठ योजना: ८. पि.पि.ई पर्सनल प्रोटेक्टीभ इक्विपमेन्ट र गियर (टुल्स) परिचान गर्ने	45
अध्ययन सामग्री : ८. पि.पि.ई पर्सनल प्रोटेक्टीभ इक्विपमेन्ट र गियर (टुल्स) लगाउने	46
अभ्यास : ८. पि.पि.ई पर्सनल प्रोटेक्टीभ इक्विपमेन्ट र गियर (टुल्स) लगाउने.....	49
मोड्युल : ग. स्काफोलिड्ज इरेक्सन गर्ने/डिस्मेन्टल गर्ने/मोडिफाई गर्ने	50
शिर्षक : ९.फिक्स टावर इरेक्सन गर्ने.....	50
पाठ योजना : ९.फिक्स टावर इरेक्सन गर्ने.....	50
अध्ययन सामग्री : ९.फिक्स स्काफोलिड्ज टावर इरेक्सन गर्ने	51
अभ्यास : ९. फिक्स स्काफोलिड्ज टावर इरेक्सन गर्ने	54
शिर्षक : १०. फिक्स स्काफोलिड्ज टावर डिस्मेन्टल गर्ने.....	55
पाठ योजना : १०. फिक्स स्काफोलिड्ज टावर डिस्मेन्टल गर्ने.....	55
अध्ययन सामग्री : १०. फिक्स स्काफोल्ड टावर डिस्मेन्टल गर्ने	56
शिर्षक : ११. मोवाईल स्काफोलिड्ज टावर इरेक्सन गर्ने	58
पाठ योजना: ११. मोवाईल स्काफोलिड्ज टावर इरेक्सन गर्ने	58
अध्ययन सामग्री: ११. मोवाईल स्काफोलिड्ज टावर इरेक्सन गर्ने	59
अभ्यास : ११. मोवाईल स्काफोलिड्ज टावर इरेक्सन गर्ने	62
शिर्षक : १२. मोवाईल स्काफोलिड्ज टावर डिस्मेन्टल गर्ने	63
पाठयोजना : १२. मोवाईल स्काफोलिड्ज टावर डिस्मेन्टल गर्ने.....	63
अध्ययन सामग्रीहरु : १२. मोवाईल स्काफोलिड्ज टावर डिस्मेन्टल गर्ने	64
शिर्षक : १३. ईन्डपेन्डेन्ट स्काफोलिड्ज टावर इरेक्सन गर्ने.....	66
पाठ योजना : १३. ईन्डपेन्डेन्ट स्काफोलिड्ज टावर इरेक्सन गर्ने	66
अध्ययन सामग्री : १३. ईन्डपेन्डेन्ट स्काफोलिड्ज टावर इरेक्सन गर्ने	67
अभ्यास : १३. ईन्डपेन्डेन्ट स्काफोलिड्ज टावर इरेक्सन गर्ने	69
शिर्षक : १४. ईन्डपेन्डेन्ट स्काफोलिड्ज टावर डिस्मेन्टल गर्नुहोस	70
पाठ योजना : १४. ईन्डपेन्डेन्ट स्काफोलिड्ज टावर डिस्मेन्टल गर्ने	70
अध्ययन सामग्री : १४. ईन्डपेन्डेन्ट स्काफोलिड्ज टावर डिस्मेन्टल गर्ने	71
शिर्षक : १५. वर्डकेज स्काफोलिड्ज टावर डिस्मेन्टल गर्ने	72
पाठ योजना : १५. वर्डकेज स्काफोलिड्ज टावर डिस्मेन्टल गर्ने	72
अध्ययन सामग्री : १५. वर्डकेज स्काफोलिड्ज टावर इरेक्सन गर्ने	73
अभ्यास : १५. वर्डकेज स्काफोलिड्ज टावर इरेक्सन गर्ने.....	76

शिर्षक : १६. वर्डकेज स्काफोल्डिङ टावर डिस्मेन्टल गर्ने	77
पाठ योजना : १६. वर्डकेज स्काफोल्डिङ टावर डिस्मेन्टल गर्ने.....	77
अध्ययन सामग्री : १६. वर्डकेज स्काफोल्डिङ टावर डिस्मेन्टल गर्ने	78
शिर्षक : १७. क्यान्टिलेभर स्काफोल्ड इरेक्सन गर्ने.....	79
पाठ योजना : १७. क्यान्टिलेभर स्काफोल्ड इरेक्सन गर्ने	79
अध्ययन सामग्री : १७. क्यान्टिलेभर स्काफोल्ड इरेक्सन गर्ने	80
अभ्यास : १७. क्यान्टिलेभर स्काफोल्ड इरेक्सन गर्ने	82
शिर्षक : १८. क्यान्टिलेभर स्काफोल्ड डिस्मेन्टल गर्ने.....	83
पाठ योजना : १८. क्यान्टिलेभर स्काफोल्ड डिस्मेन्टल गर्ने.....	83
अध्ययन सामग्री : १८. क्यान्टिलेभर स्काफोल्ड डिस्मेन्टल गर्ने	84
प्रोजेक्ट वर्क	86

प्रयोगकर्ताको लागि निर्देशन

यो तालिम पुस्तिका दक्ष सिकाईको अवधारणामा आधारित छ। यसका मूल्य दुई भागहरु छन् : (क) पाठ्यक्रम र (ख) तालिम सामग्रीहरु। केहि आधारभूत सिद्धान्त र विधिहरु अपनाएर तयार पारिएको यो पुस्तिका प्रयोगको लागि निम्न निर्देशनहरु प्रस्तुत गरिएको छ।

सामान्य सुझाव

१. यो पुस्तिकामा दिईएको शब्द भण्डारमा भएका शब्द, शब्दावली तथा तिनीहरुको परिभाषा अध्ययन गर्नुहोस्।
२. पाठ्यक्रम सम्बन्धि जानकारीको समग्र उद्देश्य अध्ययन गर्नुहोस्।
३. हरेक मोड्युलको तालिमको पहिलो दिनमै सबै प्रशिक्षार्थीहरुलाई सिक्नु पर्ने सीपहरुको सूची प्रदान गर्नुहोस् र सिकाईको मूल्यांकन गरिने तरिका बताउनुहोस्।
४. हरेक पाठको सिकाईको उद्देश्यहरु राम्रो सँग अध्ययन गर्नुहोस्।
५. प्रत्येक पाठको पाठ योजना अध्ययन गर्नुहोस् र प्रशिक्षार्थीहरुको स्तर र तालिम प्रदायक संस्थामा उपलब्ध स्रोत बमोजिम पाठ योजना परिमार्जन गर्नुहोस्।
६. पाठ योजना तथा यसमा उल्लेख भए बमोजिम प्रशिक्षण विधि (हरु) छनौट गर्नुहोस्।
७. हरेक पाठको प्रशिक्षण शुरु गर्नु अगाडि सो पाठ सम्बन्धीत अध्ययन सामग्री (Handouts) अध्ययन गर्नुहोस्।
८. प्रशिक्षणको बेलामा सकेसम्म धेरै दृश्य सामग्रीहरुको प्रयोग गर्नुहोस्। केहि मुख्य दृश्य सामग्रीहरु यो तालिम पुस्तिकामा पनि समावेश गरिएका छन्।
९. हरेक पाठको अन्त्यमा प्रशिक्षार्थीहरुको मूल्यांकन गर्नुहोस्। यो तालिम पुस्तिकामा दिईएको अभ्यास पत्रहरु (Assignment sheets) प्रयोग गर्नुहोस्।
- १० हरेक पाठको अन्त्यमा अध्ययन सामग्रीहरु (Handouts) वितरण गर्नुहोस्।
११. मौखिक प्रश्न, छलफल, अन्तराक्रिया, सामुहिक अभ्यास, निर्देशित अभ्यास, एकल अभ्यास, प्रयोगात्मक अभ्यास, कार्यवातावरणको प्रयोगात्मक ज्ञान प्राप्तिको लागि वास्तविक कार्यक्षेत्रको अवलोकन भ्रमण जस्ता प्रशिक्षार्थी केन्द्रित सिकाई विधिहरु अवलम्बन गर्नुहोस्।
१२. यो तालिम पुस्तिका तयार गर्ने विषय विज्ञले सीप र ज्ञानको लागि आवश्यक पर्ने अनुमानित समय उल्लेख गरेका छन्। तथापि, सिकाईको उद्देश्य प्राप्तिको सुनिश्चितताको लागि प्रशिक्षकले आफ्नो अनुभव प्रयोग गर्न सक्नेछ।

सीप तालिम वारे सुझाव

१. हरेक सीपको प्रदर्शन गर्नु भन्दा अगाडि कार्य सम्पादन निर्देशिका (Performance Guide) अध्ययन गर्नुहोस् र प्रशिक्षार्थीहरुलाई अध्ययन गर्न दिनुहोस्।
२. सामान्य गतिमा (बताउदै र तरिका प्रदर्शन गर्दै) सीपको प्रदर्शन दिनुहोस्।
३. सीपको हरेक खुडिकलाहरु बताउदै बताउदै गर्ने तरिका प्रदर्शन दिनुहोस्।
४. सीप प्रस्तुत गर्दा महत्वपूर्ण (ध्यान दिनुपर्ने) र सुरक्षा संबन्धि खुडिकला दोहोच्याउदै गर्नुहोस्।
५. प्रशिक्षार्थीहरुलाई प्रत्येक खुडिकलामा सीप सम्पादन गर्न मार्गदर्शन गर्नुहोस्।
६. चेकलिष्ट (Checklists) प्रयोग गरी प्रशिक्षार्थीहरुको निरन्तर मूल्यांकन गर्नुहोस्।
७. सीपमा दक्षता हाँसिल गर्नको लागि आवश्यकता अनुसार प्रशिक्षार्थीहरुलाई दोहोच्याउने र पुनः दोहोच्याउने अवसर प्रदान गर्नुहोस्।

८. हरेक मोड्युल सकिएपछि परियोजना र संबन्धित समस्या (Project and Problem) मा काम गर्न सुझाव दिनुहोस्।

प्रशिक्षार्थीले सीप जान्नु मात्र होइन कि हरेक सीप सम्पादन गर्न सक्षम हुनु पर्छ भन्ने नै स्मरण गर्नुपर्ने सबैभन्दा
महत्वपूर्ण कुरा हो।
“जान्नु” भन्दा “गर्नु” मा केन्द्रित गर्नुहोस्।

पाठ्यक्रम वारे जानकारी

पाठ्यक्रमको नाम

उद्देश्य

पाठ्य संरचना र अवधि

लक्षित समूह

लक्ष्य

विधि

समुहको आकार

तालिमको उपस्थिति

पाठ्यक्रमको केन्द्रीयित्वान्वयन

एसिस्टेन्ट स्काफोल्डर

यो कार्यक्रमको मूख्य उद्देश्य खाडी मुलुक (जस्तै कतार, संयुक्त अरब ईमिरेट्स, साउदी अरब, बहराईन, कुवैत, ओमान आदि) मा रहेका निर्माण उद्योग अन्तर्गतका व्यवसायिक तथा आवासीय भवनका लागि आधारभूत स्काफोल्डिङ्ग सेवा प्रदान गर्न सक्ने एसिस्टेन्ट स्काफोल्डर उत्पादन गर्ने रहेको छ ।

यो कोर्ष मुख्य ३ शिर्षकहरूमा विभाजन गरिएको छ । प्रत्येक शीर्षकमा दक्षता स्तर हासिल गर्नका लागि विशिष्ट सिकाई उपलब्धिहरू समावेश गरिएको छ । यो कोर्ष ३० दिन (१६५ घण्टा) को हुनेछ जसमा (१३८ घण्टा प्रयोगात्मक र २७ घण्टा सैद्धान्तिक) रहनेछ । यस तालिममा प्रशिक्षार्थीहरूको पूर्ण उपस्थिति र सक्रिय सहभागिता हुनु आवश्यक छ ।

यो तालिम कक्षा ५ उत्तिर्ण गरेका वैदेशिक रोजगारीमा जान चाहने कामदारहरूका लागि लक्षित गरिएको छ ।

यो तालिमको अन्त्यमा प्रशिक्षार्थीहरू निम्न कार्यहरू गर्न सक्षम हुनेछन् :

- स्काफोल्डिङ्गको लागि कार्यस्थल व्यवस्थित गर्न
- पेशागत स्वास्थ्य र सुरक्षा अवलम्बन गर्न
- स्काफोल्डिङ्गमा प्रयोग हुने ड्रईङ्गहरू, सिग्नलहरू, लेटरकोडहरू, वडी ल्याइगुयज बुझन र व्याख्या गर्न
- स्काफोल्डिङ्गका टुल्स/इक्विपमेन्ट्स, फिटिङ्गसहरू तथा मेटेरियल्सको प्रयोग गर्न
- विभन्न प्रकारका स्काफोल्डिङ्ग इरेक्सन गर्न, मोडिफाइ गर्न र डिस्मेन्टल गर्न
- स्काफोल्डिङ्गमा प्रयोग हुने टर्म्स एण्ड कन्डिसनसंग परिचित हुने

यो तालिममा वयस्क सिकाइ रणनिति अपनाइने छ । यो तालिममा प्रदर्शन, निर्देशित अभ्यास र एकल प्रयोगात्मक अभ्यास जस्ता विधि प्रयोग गरिने छ ।

यो तालिममा एक समुहमा अधिकतम २० जना सम्म रहने छन् ।

प्रशिक्षार्थीहरूले आन्तरिक मूल्यांकन र अन्तिम परीक्षामा सम्मिलित हुनका लागि सैद्धान्तिक कक्षामा ८०% र प्रयोगात्मक/सम्पादन कक्षामा ९०% हाजिरी अनिवार्य हुनु पर्नेछ ।

यो पाठ्यक्रम दक्षतामा आधारित पाठ्यक्रम हो । यस पाठ्यक्रमले दक्षतामा आधारित कार्य सम्पादनमा जोड दिनेछ जसमा ८०% समय कार्य सम्पादनको लागि र बाँकी २०% समय आवश्यक प्राविधिक ज्ञानको लागि निर्धारण गरिएको छ ।

प्रशिक्षकको योग्यता र अनुभव

यो तालिम प्रदान गर्नको लागि एकजना मूल्य प्रशिक्षक र एकजना सहायक प्रशिक्षक हुनु पर्नेछ । मूल्य प्रशिक्षकले सिभिल ईन्जिनियरिङमा न्यूनतम डिप्लोमा वा सम्बन्धित विषयमा समान डिग्री प्राप्त गरी एक वर्षको प्रशिक्षण अनुभव हासिल गरेको हुनु पर्नेछ । सहायक प्रशिक्षकको हकमा कुनै पनि खाडी मुलुक (खाडी समन्वय परिषद) मा स्काफोल्डिङ पेशामा कम्तिमा २ वर्षको कार्य अनुभव हासिल गरेको हुनु पर्नेछ ।

मूल्यांकन

प्रशिक्षार्थीले प्रत्येक सीपमा निपूर्णता हासिल गरेको तथ्य सुनिश्चित गर्न सम्बन्धित प्रशिक्षकले निरन्तर कार्य सम्पादनको मूल्यांकन गर्नु पर्नेछ ।

- सम्बन्धित सैद्धान्तिक ज्ञानको मूल्यांकन लिखित वा मौखिक परीक्षा बाट गरिने छ ।
- प्रशिक्षार्थीहरुले सैद्धान्तिक परीक्षामा ६०% र प्रयोगात्मक परीक्षामा ८०% अंक अनिवार्य प्राप्त गर्नु पर्नेछ ।
- वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने भावना र चाहनालाई ध्यानमा राखेर सम्बन्धित तालिम प्रदायक संस्थाले प्रवेश परीक्षा संचालन गर्नेछ ।

तालिमको प्रमाणीकरण

पाठ्यक्रमले निर्दिष्ट गरेका सम्पूर्ण आवश्यकताहरु सफलता पूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरुलाई सम्बन्धित तालिम प्रदायक संस्थाले “एसिस्टेन्ट स्काफोल्डर” को प्रमाण-पत्र प्रदान गर्नेछ ।

सीप परीक्षणको प्रावधान

एसिस्टेन्ट स्काफोल्डर को प्रमाण पत्र प्राप्त गर्ने व्यक्तिले राष्ट्रिय सीप परीक्षण समिति (NSTB) ले संचालन गर्ने प्रारम्भिक तहको सीप परीक्षणमा सहभागी हुन सक्नेछन् ।

पाठ्यक्रम संरचना

तलको परिच्छेदमा तालिमको संरचना र पाठ्यक्रमको निर्दिष्ट सूचीलाई निम्नानुसार ढाँचामा प्रस्तुत गरिएको छ । प्रशिक्षकले यो सूचीलाई परिमार्जन गर्न सक्ने छन् । सूची परिमार्जन गरेको खण्डमा परिमार्जनको लिखित जानकारी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई दिनु पर्नेछ ।

सि.नं.	मोड्युल	टाइम (घण्टा)			दिन
		सैदान्तिक	प्रयोगात्मक	जम्मा	
क.	पेशागत सिद्धान्त - स्काफोल्डिङ	२:३०		२:३०	
ख.	हेल्थ एण्ड सेफ्टी हजार्ड मेनेजमेन्ट गर्ने	१:३०		१:३०	
ग.	स्काफोल्डिङ इरेक्सन गर्ने/डिसमेन्टल गर्ने/मोडिफाइ गर्ने	२३	१३१	१५४	
घ.	प्रोजेक्ट वर्क	-			
ङ.	अन्तिम मूल्याङ्कन	१	७	८	
जम्मा (टोटल)		२७	१३८	१६५	३०

पाठ्य सूची (लेसन)

शिर्षक	समर्थ गराउने उद्देश्य (Learning Objectives)	निर्धारित समय	
		सैदान्तिक	प्रयोगात्मक
क	पेशागत सिद्धान्त - स्काफोल्डर	२:३० घण्टा	घण्टा
१. स्काफोल्डिङको पृष्ठभूमि	<ul style="list-style-type: none"> ■ स्काफोल्डिङ, स्काफोल्ड, र स्काफोल्डरलाई परिभाषित गर्ने ■ स्काफोल्डिङको महत्व बताउने ■ स्काफोल्डिङका प्रकारहरु वर्णन गर्ने 	आधा घण्टा	-
२. स्काफोल्डिङमा प्रयोग हुने ड्रईङ्गहरु, ट्रम्स एण्ड कन्डिसनसँग परिचित हुने	<ul style="list-style-type: none"> ■ स्काफोल्डिङ कार्यमा प्रयोग हुने ड्रईङ्गहरुको व्याख्या गर्ने ■ स्काफोल्डिङमा प्रयोग हुने ट्रम्स एण्ड कन्डिसनलाई परिभाषित गर्ने ■ स्काफोल्डिङका विभिन्न पार्टहरुलाई परिभाषित गर्ने 	आधा घण्टा	
३. कन्डिसन, नर्म्स, ट्रम्स एण्ड कन्डिसनसँग सम्बन्धित अवधारणागत स्पष्टता गर्ने	<ul style="list-style-type: none"> ■ स्काफोल्डिङका विभिन्न कन्डिसनहरु जस्तै ब्रिटिश, यूरोपियन, साउदी आरामको (SAUDI ARAMKO), अमेरिकन मापदण्डवारे वर्णन गर्ने ■ स्काफोल्डिङका कन्डिसनहरुको महत्व परिभाषित गर्ने ■ स्काफोल्डिङमा प्रयोग हुने ट्रम्स एण्ड कन्डिसनहरुको वर्णन गर्ने 	आधा घण्टा	
४. मेजरमेन्ट	■ मेजरमेन्टको मेट्रिक (एम.के.एस.)/ब्रिटिश (आधा घण्टा	

	<ul style="list-style-type: none"> एफ.पी.एस.) प्रणालीलाई परिभाषित गर्ने मेट्रिक प्रणालीलाई विस्तारमा वर्णन गर्ने मेजरमेन्टको मेट्रिक प्रणालीको विभिन्न सिस्टमहरूको वर्णन गर्ने मेट्रिक प्रणालीबाट ब्रिटिश प्रणालीमा र ब्रिटिशबाट मेट्रिक प्रणालीमा परिवर्तन गर्ने तरिका वर्णन गर्ने 		
५. टुल्स, इक्विपमेन्ट्स, फिटिङ्स् एण्ड मेटेरियल्स पहिचान गर्ने	<ul style="list-style-type: none"> विभिन्न प्रकारका इक्विपमेन्ट्स, फिटिङ्स् एण्ड मेटेरियल्स पहिचान गर्ने यिनीहरूको साईज र प्रयोग वर्णन गर्ने टुल्स, इक्विपमेन्ट्स, फिटिङ्स् तथा मेटेरियल्सहरूको अवस्था पहिचान गर्ने 	आधा घण्टा	
ख	हेल्थ सेफ्टी हजार्ड मेनेजमेन्ट गर्ने	१:३० घण्टा	घण्टा
६. लोकेसन मेनेजमेन्ट गर्ने	<ul style="list-style-type: none"> स्काफोल्डिङ्गको लोकेसनको अवस्था वारे वर्णन गर्ने इक्विपमेन्ट्स, फिटिङ्स् तथा मेटेरियल्सहरूको उचित व्यवस्थापन वारे छलफल गर्ने कार्यस्थल व्यवस्थापनको प्रक्रिया छलफल गर्ने 	आधा घण्टा	
७. लोकेसनमा वार्निङ टेप लगाउने	<ul style="list-style-type: none"> लोकेसनमा वार्निङ टेप लगाउने वारे वर्णन गर्ने लोकेसनमा वार्निङ टेप लगाउने र स्थान निर्धारण वारे वर्णन गर्ने वार्निङ टेपका प्रकारहरू वारे वर्णन गर्ने लोकेसनमा वार्निङ टेप लगाउदा प्रयोग हुने विभिन्न चिन्ह/संकेतहरू वारे छलफल गर्ने 	आधा घण्टा	
८. पि.पि.इ. पर्सनल प्रोटेक्टीभ इक्विपमेन्ट्स् र गियर लगाउने	<ul style="list-style-type: none"> काम गर्दा लगाउने सुरक्षित वस्त्र वारे वर्णन गर्ने उपयुक्त व्यक्तिगत सुरक्षाका उपकरण (PPE) पहिचान गर्ने लोकेसन सुरक्षा वारे छलफल गर्ने 	आधा घण्टा	
ग	स्काफोल्डिङ्ग इरेक्सन गर्ने/डिस्मेन्टल/मोडिफाई गर्ने	२३ घण्टा	१३१ घण्टा
९. फिक्स टावर इरेक्सन गर्ने	<ul style="list-style-type: none"> फिक्स टावरको वारेमा वर्णन गर्ने द्युब, मेटेरियल्स, फिटिङ्सहरू, टुल्स, इक्विपमेन्ट्स, बोर्डहरू संचालन गर्ने तरिकावारे छलफल गर्ने फिक्स टावर स्काफोल्ड इरेक्सन गर्ने विधि वारे वर्णन गर्ने 	५ घण्टा	३६ घण्टा
१०. फिक्सटावर डिस्मेन्टल गर्ने	<ul style="list-style-type: none"> फिक्स टावर डिस्मेन्टल गर्नु भन्दा अगाडी हटाउनुपर्ने अनावश्यक मेटेरियल्सको पहिचान गर्ने खोलिएका मेटेरियल्सहरू छुट्याएर राख्ने सम्बन्धमा छलफल गर्ने फिक्स टावर खोल्ने विधि वर्णन गर्ने 	२ घण्टा	६ घण्टा
११. मोबाइल टावर इरेक्सज गर्ने	<ul style="list-style-type: none"> मोबाइल टावर वारे वर्णन गर्ने मोबाइल टावर इरेक्सन गर्ने विधिवारे वर्णन गर्ने प्लान (Plan) ब्रेसको वारे वर्णन गर्ने कास्टर क्लिल र एक्सेस ल्याडर (Access 	३ घण्टा	२० घण्टा

	Ladder) वारे वर्णन गर्ने		
१२. मोवाइल टावर डिस्मेन्टल गर्ने	<ul style="list-style-type: none"> ■ मोवाइल टावर इरेक्सन गर्ने विधि वारे वर्णन गर्ने ■ लोकेसन सफा राख्नुको महत्वको वारेमा वर्णन गर्ने 	१ घण्टा	५ घण्टा
१३. ईन्डपेन्डेन्ट टावर इरेक्सन गर्ने	<ul style="list-style-type: none"> ■ ईन्डपेन्डेन्ट टावर वारे वर्णन गर्ने ■ ईन्डपेन्डेन्ट टावर इरेक्सन गर्ने विधि वारे वर्णन गर्ने ■ प्लान (Plan) वा क्रस ब्रेस वारे वर्णन गर्ने 	३ घण्टा	१८ घण्टा
१४. ईन्डपेन्डेन्ट टावर डिस्मेन्टल गर्ने	<ul style="list-style-type: none"> ■ ईन्डपेन्डेन्ट टावर डिस्मेन्टल गर्ने विधि वारे वर्णन गर्ने ■ स्काफोल्डका विभिन्न अङ्ग वा भागहरु सुरक्षित तवरले भण्डारण गर्नुको महत्व वारे वर्णन गर्ने 	१ घण्टा	५ घण्टा
१५. बर्डकेज (Birdcage) टावर इरेक्सन गर्ने	<ul style="list-style-type: none"> ■ बर्डकेज (Birdcage) स्काफोल्ड टावर वारे वर्णन गर्ने ■ दुई वा सो भन्दा बढी बोर्ड (फल्याक) जोड्ने तरिका छलफल गर्ने ■ बर्डकेज टावर इरेक्सन गर्ने विधि वारे वर्णन गर्ने 	३ घण्टा	१६ घण्टा
१६. बर्डकेज टावर डिस्मेन्टल गर्ने	<ul style="list-style-type: none"> ■ बर्डकेज टावर डिस्मेन्टल गर्ने विधि वारे वर्णन गर्ने ■ बर्डकेज टावर मोडिफाई गर्नुपर्ने अवस्थाको वारेमा वर्णन गर्ने ■ स्काफोल्ड वरिपरी आवत जावत गर्ने बाटोको वारेमा छलफल गर्ने 	२ घण्टा	५ घण्टा
१७. क्यान्टिलेभर स्काफोल्ड इरेक्सन गर्ने	<ul style="list-style-type: none"> ■ क्यान्टिलेभर स्काफोल्डको वारेमा वर्णन गर्ने ■ क्यान्टिलेभर स्काफोल्डमा प्रयोग हुने विभिन्न ट्रम्स एण्ड कन्डिसन वारे वर्णन गर्ने ■ क्यान्टिलेभर स्काफोल्ड इरेक्सन गर्ने विधि वर्णन गर्ने 	२ घण्टा	१६ घण्टा
१८. क्यान्टिलेभर स्काफोल्ड डिस्मेन्टल गर्ने	<ul style="list-style-type: none"> ■ क्यान्टिलेभर स्काफोल्ड डिस्मेन्टल विधि वर्णन गर्ने ■ कार्यस्थल सफा गर्ने वारेमा वर्णन गर्ने 	१ घण्टा	४ घण्टा

मूल्याङ्कन प्रणाली

यहाँ प्रस्तुत मूल्याङ्कन प्रणाली सरल, बुझन सजिलो र प्रभावकारी छ। यो प्रणाली एसिस्टेन्ट स्काफोल्डर हुनको लागि ज्ञान, सीप र धारणा सबै महत्वपूर्ण छन् भने मान्यतामा आधारित छ। मूल्याङ्कनका मापदण्डहरु निम्नानुसार छन् :

ज्ञान:	१००
लिखित परीक्षा	
सीपहरु:	
प्रोजेक्ट वर्क	३००
फिक्स, ईन्डिपेन्डेन्ट र मोबाइल टावर इरेक्सन गर्ने	
स्काफोल्ड टावर मोडिफाई गर्ने	
स्काफोल्ड टावर डिस्मेन्टल गर्ने	
धारणा:	१००
हाजिरी	
समयनिष्ठता	
सूचना आदान-प्रदान गर्ने सीप	
सामुहिक सहभागिता	
टोटल अंक	५००

प्रमाण-पत्रको लागि मापदण्ड

आवश्यक अङ्क	सम्पादन वर्णन	पाउने प्रमाण-पत्र
४५०-५००	अति-उत्तम	सम्पन्नताको प्रमाण-पत्र
४००-४४९	उत्तम	सम्पन्नताको प्रमाण-पत्र
३५०-३९९	सन्तोषजनक	सम्पन्नताको प्रमाण-पत्र
३००-३४९	असन्तोषजनक	**नपाउने (सहभागिताको प्रमाण-पत्र पाउने)

द्रष्टव्य :

- * प्रशिक्षार्थी कक्षामा तीन दिन भन्दा बढी अनुपस्थित भएमा प्रमाण-पत्र प्रदान गरिने छैन (न्युनतम ९०% हाजिरी हुनुपर्ने)।
- ** प्रशिक्षार्थीले ३५० भन्दा कम अंक प्राप्त गरेमा सहभागिताको प्रमाण-पत्र प्रदान गरिने छ।

तालिम सञ्चालनलाई आवश्यक पर्ने सामानहरु

औजार/यन्त्रहरु Tools/Equipment (२० जनाको समुहको लागि)

Trade: Scaffolding (group of 4 person to construct a tower)			
संख्या	आधारभूत आवश्यक औजार र उपकरणहरु (Basic required tools and equipments)	परिमाण २० जना सहभागीहरुको लागी (Qty for 20 participants)	कैफियत (Remarks)
1	ग्राउन्ड (Ground)	1	Minimum standard - 180 sqm (without store)
2	ट्यूब साइज (Tube Size)	1 M - 20 pcs 2 M - 80 pcs 2.5 M - 20 pcs 3 M - 80 pcs 4 M - 60 pcs 6m - 6pcs 1.5M - 20pcs	Materials (For more detail as per the tower please see annex:1)
3	डबल क्ल्याम्प (Double Clamp)	350 pcs	Materials (For more detail as per the tower please see annex:1)
4	सिङ्गल क्ल्याम्प (Single Clamp)	150 pcs	Materials (For more detail as per the tower please see annex:1)
5	स्विवल (Swivel)	80 pcs	Materials (For more detail as per the tower please see annex:1)
6	कपलक स्कोफोल्डिङ ट्यूब फर डेमोन्स्ट्रेशन (Cuplock scaffolding tube for demonstration)	3m stand - 20 1 or 1.5 m - 10 Ledger/transom 2.5 or 1.80m - 75	
7	उडन टो बोर्ड (Wooden Toe Board)	3m - 75 pcs 2m - 60 pcs 1.5m - 10 pcs 1m- 20pcs	
8	कास्टर व्हिल (Caster wheel)	20 pcs	
9	हार्नेस डबल हुक (Harness double hook)	20 pcs	
10	बक्स स्प्यानर (Box Spanner)	20 pcs	
11	ओपन स्प्यानर (Open Spanner)	10 pcs	
12	रेशेट स्प्यानर (Ratchet Spanner)	2 pcs	for demo

13	एडजस्टेबल बेस ज्याक (Adjustable Base Jack)	20 pcs	
14	स्प्रिट लेभल (Spirit Level)	10 pcs	
15	ल्याडर (Ladder)	5 pcs	4m - 3; 5m-2
16	सोल बोर्ड (Sole board)	50 pcs	
17	व्हिल ब्यारो (Wheelbarrow)	2 pcs	Optional
18	बैकेट (Bucket)	5 nos	

व्यक्तिगत सुरक्षात्मक उपकरणहरु (Personal Protective Equipment)

18	हेल्मेट (Helmet)	20 pcs	
20	सेफ्टी गगल्स् (Safety Goggles)	20 pcs	
22	इयर प्लग (Ear Plug)	20 pcs	
24	लेदर ग्लोभ्स् (Leather Gloves)	20 pcs	
26	मास्क (Mask)	20 pcs	
28	हाई-भिजिबिलिटी ज्याकेट (Hi-Visibility Jacket)	20 nos	Small,medium,large
30	हाई-भिजिबिलिटी ज्याकेट प्रशिक्षकको लागि (Hi-Visibility Jacket for instructors)	2 nos	Small,medium,large
32	सेतो कलरको हेल्मेट प्रशिक्षकको लागि (White color helmet for instructor)	2 nos	
34	हाई-भिजिबिलिटी ज्याकेट (Hi-Visibility Jacket)	20 nos	Small,medium,large
36	सेफ्टी हार्नेस विथ डबल हुक (Safety harness with double hook)	20 nos	

स्काफोल्डिङ फिटिङ्ग्सहरु : कप्लरहरु/क्ल्याम्पहरु तथा प्रयोग भएर जाने Consumable (२० जनाको समूहको लागि)

सि.नं	सामग्रीहरुको नाम	परिमाण	स्केच/चित्र / कैफियत
१.	सिङल कप्लर (Single Coupler)/हाफ/पुटलग कप्लर	आवश्यकता अनुसार ।	
२.	डबल कप्लार (Double Coupler)/फिक्स/राइट एंगल/नव्हे डिग्री कप्लर	आवश्यकता अनुसार ।	
३.	स्विभेल कप्लार (Swivel Coupler)/एड्जस्टेबल कप्लर	आवश्यकता अनुसार ।	

४.	विम क्ल्याम्प (Beam Clamp)/एस.के./स्प्राभलक कप्लर	आवश्यकता अनुसार।	
५.	ज्वाइन्ट क्ल्याम्प (Joint Clamp)/स्लीभ कप्लर	आवश्यकता अनुसार।	
६.	ज्वाइन्ट पिन (Joint Pin)/ स्पीगट कप्लर	आवश्यकता अनुसार।	
७.	त्याडर क्ल्याम्प (Ladder Clamp)	ब्रआवश्यकता अनुसार।	
८	बोर्ड क्ल्याम्प (Board Clamp)	दुईवटा बोर्डहरु क्ल्याम्प गर्ने प्रयोग हुन्छ। आवश्यकता अनुसार।	
९	नट बोल्ट (Knot Bolt)	आवश्यकता अनुसार।	
१०.	स्पिरिट लेभल (Spirit Level)	भर्टिकल र होरिजन्टल दयुब मेम्बरको लेभलिङ गर्ने प्रयोग हुन्छ। २० वटा।	

पुनर्श: अभ्यासको लागि अनुमानित समय प्रस्तावित प्रशिक्षक/प्रशिक्षार्थी अनुपात, र न्युनतम आवश्यक पर्ने औजार/यन्त्रहरूमा आधारित छ। जब अनुपात परिवर्तन हुन्छ वा कम/वढी औजार/यन्त्रहरु उपलब्ध हुन्छन्, अभ्यासको समय पनि घटबढ गर्नुपर्ने हुन्छ। त्यसैगरी तालिमको लागि आवश्यक पर्ने कक्षाकोठा, कार्यशाला वा निर्माणस्थलमा आवश्यक फर्निचरहरू, तालिम सामग्रीहरू, फायर एस्टिंगुइर्सर र अन्य आधारभूत तथा सुरक्षाका सामग्रीहरू सबै उपलब्ध हुन पर्नेछ।

मोड्यूल : क. पेशागत सिद्धान्त

शिर्षक : १. स्काफोल्डिङ्गको पृष्ठभूमि

पाठ योजना : १. स्काफोल्डिङ्गको पृष्ठभूमि

सिकाईका उद्देश्यहरु

- स्काफोल्डिङ्ग, स्काफोल्ड र स्काफोल्डरलाई परिभाषित गर्ने
- स्काफोल्डिङ्गको महत्व बताउने
- स्काफोल्डिङ्गका प्रकारहरु वर्णन गर्ने

के ? (क्रियाकलापहरु, मुख्य बुँदाहरु, प्रश्नहरु)	विधिहरु	दृष्ट सामग्रीहरु	समय
<p>पाठको परिचय</p> <ul style="list-style-type: none"> ■ स्काफोल्डको तस्विर देखाउने र “यो तस्विरमा के देख्नु हुन्छ ?” भनेर सोध्ने ■ प्रशिक्षार्थीहरुको प्रतिक्रिया सेतोपाटीमा लेख्ने ■ प्रतिक्रियामाथि संक्षिप्त छलफल गर्ने ■ सहि प्रतिक्रियालाई पाठको शीर्षकसँग जोड्ने ■ पाठको उद्देश्य प्रस्तुत गर्ने 	<p>मौखिक प्रश्न</p> <p>छलफल</p> <p>दृश्यात्मक छलफल</p> <p>दृश्यात्मक छलफल</p> <p>दृश्यात्मक छलफल</p>	<p>स्काफोल्डको पोष्टर/तस्विर</p> <p>फ्ल्यास कार्ड</p> <p>फ्लिप चार्ट</p>	३० मिनेट
<p>मूख्य भाग</p> <ul style="list-style-type: none"> ■ स्काफोल्ड, स्काफोल्डिङ्ग र स्काफोल्डर लाई वर्णन गर्ने ■ प्रशिक्षार्थीहरुलाई “स्काफोल्ड कहाँ प्रयोग हुन्छ ?” भनि सोध्ने ■ प्रशिक्षार्थीहरको प्रतिक्रिया टिने ■ प्रतिक्रियामाथि संक्षिप्त छलफल गर्ने र स्काफोल्डिङ्गको प्रयोगहरु वर्णन गर्ने ■ विभिन्न प्रकारका स्काफोल्डिङ्गहरुको तस्विर/पोष्टर देखाउने ■ तस्विरमा देखाईएको जस्तै विभिन्न प्रकारका स्काफोल्डिङ्गहरको वर्णन गर्ने ■ विभिन्न प्रकारका स्काफोल्डिङ्गहरुको प्रयोग वारे वर्णन गर्ने 	<p>दृश्यात्मक छलफल</p> <p>मौखिक प्रश्न</p> <p>दृश्यात्मक छलफल</p> <p>दृश्यात्मक छलफल</p> <p>दृश्यात्मक छलफल</p> <p>दृश्यात्मक छलफल</p>	<p>स्काफोल्डको पोष्टर/तस्विर</p> <p>फ्ल्यास कार्ड</p>	
<p>सारांश</p> <ul style="list-style-type: none"> ■ स्काफोल्ड, स्काफोल्डिङ्ग र स्काफोल्डरको वारेमा मौखिक प्रश्नहरु सोध्ने: ○ स्काफोल्डिङ्ग किन महत्वपूर्ण छ ? ○ तपाईंलाई कति किसिमका स्काफोल्डिङ्गको वारेमा थाहा छ ? ○ फिक्स र मोवाईल टावरमा के फरक छ ? 	मौखिक प्रश्न		


स्काफोल्डिङ्ग

उचाईमा गारो लगाउने, रङ्ग लगाउने लगायतका निर्माण कार्य गर्नका लागि स्ट्राइप्ड, लेजर, ट्रान्सम, ब्रेस आदि जस्ता अंगहरु प्रयोग गरेर जमिनको सतहमाथि काम गर्ने प्लेटफर्म निर्माण गर्ने कला नै स्काफोल्डिङ्ग हो । यो एउटा अस्थाई संरचना हो जसले काम गर्ने स्थान सम्म सहज पहुँच प्रदान गर्दछ । त्यसैगरी टुल्स, मेटेरियल्स, इक्विमेन्टहरु राख्नको लागि स्थान उपलब्ध गर्दछ र यी मेटेरियल्सहरूलाई सपोर्ट गर्नुका साथै काम गर्ने व्यक्तिको लागि स्थान उपलब्ध गर्दछ । स्काफोल्डिङ्ग सिभिल इन्जिनियरिङ्गकै एउटा पार्ट हो जसले सिभिल इन्जिनियरिङ्गका संरचनाहरूमा कसरी स्काफोल्ड निर्माण गर्ने र खोल्ने भन्ने वारेमा सिकाउँदछ ।



स्काफोल्ड

यो पनि उचाईमा निर्माण कार्य गर्नको लागि काम गर्ने प्लेट फर्म बनाउन निर्माण गरिएको अस्थाई संरचना हो । सुरक्षित तवरले १.५ मिटर भन्दा बढी उचाईमा सिभिल निर्माण कार्य गर्नका लागि स्काफोल्डको आवश्यकता पर्दछ । यो भवनहरु, पुलहर तथा अन्य सबै मानव निर्मित संरचनाहरूमा निर्माण कार्यलाई सजिलो बनाउनका लागि काम गर्ने मानिसहरु तथा मेटेरियल्सलाई सपोर्ट गर्न प्रयोग गरिन्छ ।



स्काफोल्डर

स्काफोल्डिङ्ग निर्माण गर्ने व्यक्तिलाई स्काफोल्डर भनिन्छ । सामान्यतया स्प्यानर, स्पिरिट लेभल जस्ता हाते टुल्स प्रयोग गरेर विभिन्न प्रकारका टावर निर्माण गरी त्यहाँ काम गर्ने प्लेट फर्म तयार गर्नु स्काफोल्डरको मुख्य काम हो । धेरै तलाहरु भएको भवनमा माथिल्ला तलाहरुको बाहिरी भागमा सुरक्षित पहुँचको लागि टावरको निर्माण गरी काम गर्ने थप प्लेटफर्म तयार गर्नु आवश्यक पर्दछ । सुरक्षित तवरले स्काफोल्डिङ्ग निर्माण गर्न स्काफोल्डर दक्ष तथा अनुभवी हुनु पर्दछ अन्यथा सम्पूर्ण स्काफोल्डिङ्ग संरचना क्षणभरमा ध्वस्त हुन सक्दछ ।



स्काफोल्डिङ्गको महत्व

धेरै वर्ष देखि स्काफोल्डिङ्ग एउटा निर्माण टुल्सको रूपमा प्रयोग भई आएको छ । यो साना तथा ठूला योजनाहरूमा कामदारहरूलाई निर्माणस्थलको वरिपरी सहज र सुरक्षित तवरले आवतजावत गर्नको लागि प्रयोग गरिन्छ । स्काफोल्डिङ्ग धेरै पहिले देखि अहिले सम्म पनि प्रयोगमा आईरहनुको मुख्य कारण यो यसका प्रयोग कर्ताहरुका लागि निकै फाईदाजनक हुनु नै हो ।

फाईदाहरु

- **सुरक्षा:** स्काफोल्डिङ्गले धेरै उचाईमा काम गर्नका लागि सुरक्षाको सुनिश्चितता प्रदान गर्दछ । कुनै पनि निर्माण स्थलमा सुरक्षा पहिलो प्राथमिकतामा पर्नु पर्दछ । स्काफोल्डिङ्ग निर्माण गर्नाले धेरै उचाईमा काम गर्ने निर्माण कामदारहरुको लागि सबल तथा सुरक्षित काम गर्ने स्थान उपलब्ध गराउँदछ ।
- **अवस्थिति:** स्काफोल्डिङ्ग निर्माण गर्नुको ठूलो फाईदा यसमा गर्ने कामदारहरुको लागि यसले उपलब्ध गराउने अवस्थिति हो । ल्याडररहरूले उचाई र पहुँच प्रदान गर्ने भएता पनि प्राय गरेर तिनीहरूमा काम गर्ने प्लेटफर्म अस्थिर हुन्छ । ल्याडररहरूमा कामदाहरु ठीक तरिकाले सन्तुलनमा रहन सक्दैनन् भने स्काफोल्डिङ्गले

कामदारहरुलाई सुरक्षामा कुनै सम्भौता गर्दैन र कामदारहरुलाई सुरक्षित स्थानमा राख्दछ । स्काफोल्डिङ्गको अर्को थप फाइदा के हो भने आवश्यक परेको बखत एउटै लोकेसनमा धेरै कामदारहरु सँग सँगै काम गर्न सक्दछन् ।

- पहुँच: कामदारहरुको लागि सामान्यतया पुग्न र काम गर्न कठिन हुने ठाउँमा स्काफोल्डिङ्गले सरल र सहज पहुँच प्रदान गर्दछ । यसको अर्को मूल्य फाइदा के हो भने कामदारहरुलाई अरु उपायबाट पुग्नै नसक्ने उचाईमा पुग्न र काम सम्पन्न गर्न सहयोग गर्दछ ।


स्काफोल्डिङ्गको प्रकार

निर्माण कार्य र अन्य कामको लागि प्रयोगमा आउने धेरै प्रकारका स्काफोल्डिङ्ग छन् । स्थिर प्रकारको, गुड्ने वा अरु जुनसुकै प्रकारको स्काफोल्डिङ्ग भएता पनि यसको निर्माणको आधारभूत सिद्धान्त काम भइरहेको समयमा काम गर्ने कामदारहरु तथा सामग्रीहरुलाई प्लेट फर्म प्रदान गर्नु नै हो । खाडी मुलुकमा धेरै प्रयोगमा आउने स्काफोल्डिङ्गहर निम्न अनुसार छन् ।




फिक्स स्काफोल्डिङ्ग टावर

यो धेरै प्रयोगमा आइरहने स्काफोल्डिङ्ग हो । निर्माण कार्यमा र उचाई आवश्यक पर्ने अन्य अधिकांश कार्यमा यसको प्रयोग भइरहेको देखा पाइन्छ । स्काफोल्डिङ्ग धेरै लामो भएमा वा धेरै भार थाम्नु परेमा यसलाई थप सपोर्टको आवश्यकता पर्दछ ।



ईन्डिपेन्डेन्ट टावर

“ईन्डिपेन्डेन्ट” टावर सरल स्काफोल्ड मध्येको एक हो । सामान्यतया यसमा “स्ट्याण्डर्ड” भनिने भर्टिकल पोलका बढीमा दुईवटा लहरहरु (Rows) हुन्छन् । यी पोलहरु “लेड्जर” र “ट्रान्सम” भनिने होरिजन्टल मेम्बरसँग जोडिएका हुन्छन् । साधारणतया यो स्काफोल्ड सिलिङ्गमा काम गर्दा वा यस्तै एक तहमा मात्र काम गर्नु पर्दा प्रयोग गरिन्छ । ईन्डिपेन्डेन्ट स्काफोल्ड जडान गर्न र चलाउन सजिलो हुने भएकोले सानो काम र भित्र गरिने कामको लागि उत्तम छनौटमा पर्दछ ।



वर्डकेज टावर

वर्डकेज स्काफोल्डमा स्ट्याण्डर्डहरुका दुईवटा भन्दा बढी लहरहरु हुन्छन् र तिनीहरु हरेक लिफ्टको उचाईमा होरिजन्टल मेम्बर (लेड्जर र ट्रान्जम) सँग जोडिएका हुन्छन् । सिलिङ्ग र सोफिटमा काम गर्न, लाईट जडान गर्न तथा भेन्टिलेसन र स्प्रिङ्गलमा पुग्नको लागि सबभन्दा माथिल्लो लिफ्टमा बोर्डहरु विच्छाइएको हुन्छ । वर्डकेज स्काफोल्डिङ्ग भवन भित्र तथा बाहिर एक भन्दा बढी लिफ्टको उचाईमा निर्माण गर्न सकिन्छ ।



क्यान्टिलेभर स्काफोल्ड

एक छेउमा मात्र भवन वा अन्य संरचनासँग जोडिएको र अर्को छेउ बाहिर भुन्डिएको स्काफोल्डलाई क्यान्टिलेभर टावर स्काफोल्ड भनिन्छ । साधारणतया यस किसिमको स्काफोल्ड भवनको सब भन्दा माथिल्लो भाग/छाना, साँगुरो कुनाहरु र अन्य पुग्न कठिनाई हुने स्थानमा काम गर्नको लागि प्रयोग गरिन्छ । तिनीहरु एउटा किनारामा एड्कर वा क्ल्याम्पले कसिएका हुन्छन् भने अर्को किनारा लगभग खुलै हुन्छ । यस किसिमको स्काफोल्डमा काम गर्ने व्यक्तिहरुले खस्न र कुनै किसिमले सन्तुलन गुमेको अवस्थामा आफूलाई सुरक्षित राख्नको लागि सधैँ पेटी वा अन्य प्रकारको ब्रेस लगाउने गर्दछन् ।

मोबाईल टावर

समतल तथा कडा टेवा दिने संरचनामा सहज रूपले चलाउनको लागि व्हिलहरु, काष्टरहरु वा अन्य डिभाईसमा खडा गरिएको स्काफोल्ड मोबाईल स्काफोल्ड हो । मोबाईल स्काफोल्ड निम्न लगायतका अंग वा प्रणालीमा खडा गर्न सकिन्छ ।

- आलमुनियम प्रि-फ्याब्रिकेटेड प्रणाली
- फाईवर ग्लास प्रि-फ्याब्रिकेटेड प्रणाली (नन कन्डक्टिभ)
- स्टिल फ्रेम स्काफोल्ड (H फ्रेम)
- सिस्टम वा मोडुलर स्टिल स्काफोल्ड
- दयुव एण्ड फिटिङ स्काफोल्ड आदि ।



कार्य

तलका प्रश्नहरुको उत्तर दिनुहोस् ।

१. स्काफोल्डिङ्ग भनेको के हो ?
२. स्काफोल्डिङ्गको काम कसले गर्दछ ?
३. स्काफोल्डिङ्ग कहाँ प्रयोग हुन्छ ?
४. तपाईंलाई कति प्रकारका स्काफोल्डिङ्गको वारेमा थाहा छ ?
५. प्रयोग अनुसार विभिन्न प्रकारका स्काफोल्डिङ्गको सुची उल्लेख गर्नुहोस् ?
६. सामान्यतया कति उचाई भन्दा बढी उचाई भएमा स्काफोल्डिङ्गको निर्माण गरिन्छ ?
७. बाँस र ट्युवलर स्काफोल्डिङ्गमा के भिन्नता छ ?
८. भण्डारण तथा बाँकी रहेका सामग्री भन्नाले के बुझिन्छ ?

शिर्षक : २. स्काफोल्डिङमा प्रयोग हुने ड्रईङ्गहरु, टम्स एण्ड कन्डिसनसँग परिचित हुने

पाठ योजना: २. स्काफोल्डिङमा प्रयोग हुने ड्रईङ्गहरु, टम्स एण्ड कन्डिसनसँग परिचित हुने

सिकाईका उद्देश्यहरु

- स्काफोल्डिङ कार्यमा प्रयोग हुने ड्रईङ्गहरुको व्याख्या गर्ने
- स्काफोल्डिङमा प्रयोग हुने टम्स एण्ड कन्डिसनहरुलाई परिभाषित गर्ने
- स्काफोल्डिङका विभिन्न पार्ट्सलाई परिभाषित गर्ने

पाठको परिचय	विधिहरु	दृश्य सामग्रीहरु	समय
पाठको परिचय <ul style="list-style-type: none"> ■ स्काफोल्डिङमा प्रयोग हुने सिग्नलहरुको पोष्टर देखाउने र प्रश्न सोध्ने: <ul style="list-style-type: none"> ○ यी सिग्नलबाट तपाईं के बुझ्नु हुन्छ ? ■ प्रशिक्षार्थीहरुको प्रतिक्रियामाथि संक्षिप्त छलफल गर्ने र पाठको शीर्षक उल्लेख गर्ने ■ पाठको उद्देश्य प्रस्तुत गर्ने 	मौखिक प्रश्न छलफल दृश्यात्मक छलफल	सिग्नलहरुको पोष्टर	३० मिनेट
मूल्य भाग <ul style="list-style-type: none"> ■ स्काफोल्डिङमा प्रयोग हुने ड्रईङ्गहरु, सिग्नललाई परिभाषित गर्ने ■ कुनै शारीरिक भाषा प्रयोग गर्ने र प्रशिक्षार्थीहरुलाई त्यसको बुझाई वारे प्रश्न सोध्ने ■ स्काफोल्डिङमा प्रयोग हुने टम्स एण्ड कन्डिसनहरुलाई परिभाषित गर्ने ■ सेतोपाटीमा साधारण स्काफोल्डिङको ड्रईङ्ग बनाउने ■ प्रशिक्षार्थीहरुलाई आफ्नो नोट बुकमा स्काफोल्डिङको ड्रईङ्ग बनाउन लगाउने ■ स्काफोल्डका विभिन्न अंगहरुलाई औल्याउने ■ उनीहरुले कोरेको ड्रईङ्ग निरीक्षण गरी सुभाव दिने 	दृश्यात्मक छलफल मौखिक प्रश्न दृश्यात्मक छलफल दृश्यात्मक छलफल अभ्यास दृश्यात्मक छलफल सुभाव दिने	सिग्नलहरुको पोष्टर, ड्रईङ्गहरु	
सारांश <ul style="list-style-type: none"> ■ निम्न प्रश्नहरु सोधी पाठ को अन्त्य गर्ने: <ul style="list-style-type: none"> ○ पोस्टर चिन्ह/सिग्नल देखाउने र प्रशिक्षार्थीहरुलाई त्यसको अर्थ सोध्ने ○ फिक्स टावर स्काफोल्डका पार्ट्सहरुको नाम बताउनुहोस् ? ○ स्काफोल्डिङमा प्रयोग हुने टम्स एण्ड कन्डिसनहरु को सूची तयार गर्नुहोस् ○ पाठको सार बताउने ○ प्रशिक्षार्थीहरुलाई आगामी पाठ वारे जानकारी दिने 	दृश्यात्मक छलफल मौखिक प्रश्न	सिग्नलहरुको पोष्टर, ड्रईङ्गहरु	

अध्ययन सामग्री: २. स्काफोल्डिङमा प्रयोग हुने ड्रईङ्गहरु, टम्स एण्ड कन्डिसनसँग परिचित हुने


प्लान

सिध्य माथिबाट हेर्दा देखिने तथा लम्बाई र चौडाई दिइएको ड्रईङ्गलाई प्लान भनिन्छ। कुनै पनि ठोस वस्तुको प्लानले चित्रमा देखाईएको तिरको दिशामा माथिबाट हेर्दा देखिने दृश्यलाई जनाउँछ।

उदाहरण:




बाकस A को प्लान



इलेभेसन

भवनको चारवटा साईड (पूर्व, पश्चिम, उत्तर, दक्षिण) बाट हेर्दा देखिने लम्बाई र उचाई वा चौडाई र उचाई दिइएको ड्रईङ्गलाई इलेभेसन भनिन्छ। कुनै वस्तुको भागको आकार र आयाम वा साईज जनाउने दृश्य नै इलेभेसन हो।



आईसोमेट्रिक दृश्य:

हामीलालाई कुनै वस्तु वारे जान्नको लागि त्यसको सबै साईडको सहि आकार देखाउने ड्रईङ्गको आवश्यक हुन्छ। त्यसकारण कुनै वस्तुको भित्रि र बाहिरी डिटेल वारे स्पष्ट हुन त्यस वस्तुको प्लान लगायत तीनवटा दृश्य वा इलेभेसन आवश्यक पर्दछ।




Figure II.9.3
TYPICAL TUBE AND COUPLER SCAFFOLD

स्काफोल्डिङमा प्रयोग हुने मुख्य शब्द तथा पारिभाषिक शब्दहरू:

स्ट्राण्डर्ड:

स्काफोल्डलाई सिध्य जमिनसँग जोड्ने र स्काफोल्डको पुरै उचाई (लम्बाई) भरि गएको कुनै लामो पाईप वा ट्युब नै स्ट्राण्डर्ड हो। हरेक स्ट्राण्डर्डको बेस यसको बेस प्लेटसँग जोडिएको हुन्छ जसले स्ट्राण्डर्डले बहन गरेको भार जमिनमा वितरण गर्न मद्दत गर्दछ।

लेड्जर:

एसिस्टेन्ट स्काफोल्डरको तालीम निर्देशिका

तेस्रों (होरिजन्टल) दिशामा स्ट्रियाण्डर्डहरूलाई लेड्जरले जोड्दछ जसले थप टेवा दिनुको साथै भार वितरणमा सहयोग गर्दछ ।

ट्रान्समः

लेड्जरको माथि लेड्जरसँग समकोण (९० डिग्री) हुने गरी ट्रान्समहरू जडान गरिन्छ । यिनीहरु विभिन्न रूपमा प्राप्त हुन्छन् । मुख्य ट्रान्समहरूले स्ट्रियाण्डर्डहरूलाई आफ्नो यथास्थानमा कायम राख्न मद्दत गर्नुको साथै बोर्डहरूलाई सपोर्ट पनि गर्दछन् । बोर्डलाई थप सपोर्ट गर्नको लागि इन्टरमेडियट ट्रान्समहरू मुख्य ट्रान्समहरूसँगै जडा गरिन्छ ।

ब्रेस :

मुख्य स्काफोल्डिङ्गलाई सपोर्ट गर्ने स्ट्रियाण्डर्ड, लेड्जर र ट्रान्समहरूको अलावा पनि अरु थुप्रै अंगहरू हुन्छन् । स्काफोल्डिङ्ग संरचनालाई विभिन्न तरिकाले सपोर्ट गर्न ब्रेस (क्रस ब्रेस, फेकेड ब्रेस तथा थप कप्लारहरु) को विभिन्न संयोजन पनि प्रयोग गर्न सकिन्छ ।

कप्लार :

कप्लारहरूले विभिन्न संरचनागत अंगहरूलाई जोड्न मद्दत गर्दछन र विभिन्न रूपमा पाईन्छन । लेड्जर वा ट्रान्समलाई स्ट्रियाण्डसँग समकोणमा जोड्न कप्लारहरू प्रयोग गर्नु पर्दछ । यदिन ट्रान्समले बोर्डलाई सपोर्ट गर्दछ र लेड्जरसँग जोड्नु पर्दछ, भने लेड्जरलाई ट्रान्समहरूसँग जोड्न सिङ्गल कप्लार प्रयोग गर्नु पर्दछ । अन्य कुनै पनि कोणमा स्काफोल्ड पाईपहरूलाई जोड्नको लागि स्विभेल कप्लार प्रयोग गर्नु पर्दछ ।

स्काफोल्डिङ्ग कार्यमा प्रयोग हुने थप ट्रम्स एण्ड कन्डिसनहरू

एक्सेस प्लेटफर्म:

कामदार, मेटेरियल्से तथा इक्विपमेन्टलाई काम गर्ने स्थल सम्म जाने वा पुऱ्याउन र त्यहाँबाट फर्किन वा त्याउनको लागि प्रयोग हुने प्लेटफर्म एक्सेस प्लेटफर्म हो ।

एसेसरिजः

यिनीहरु कुनै स्काफोल्डको स्ट्रक्चरल मेम्बरमा जडान हुने वा स्काफोल्डको स्ट्रक्चरल मेम्बरलाई अन्य कुनै वस्तुसँग जोड्न प्रयोग गरिने फिटिङ्गहरू हुन् ।

AS (ए.एस.):

यसको पूर्ण रूप अस्ट्रेलियन स्ट्रियाण्डर्ड हो ।

व्यारो होस्टः

हलुका लोड ओसार पसार गर्न प्रयोग हुने ट्रान्सपोर्टेबल लिफ्टिङ्ग डिभाईस हो ।

बे लेन्थ (Bay Length):

इन्डिपेन्डेन्ट स्काफोल्ड वा सिङ्गल पोल स्काफोल्डको नजिकका कुनै दुई स्ट्रियाण्डर्ड विचको होरिजन्टल दुरी वा सपेन्डेड स्काफोल्डको क्रेडलमा नजिकका दुईवटा सपोर्ट विचको होरिजन्टल दरीलाई बे लेन्थ (Bay Length) भनिन्छ ।

व्याक स्प्लाईसः

फुस्किनबाट बचाउनको लागि “फाईबर रोप” वा डोरी को अन्त्यमा गरिएको जोर्नीलाई व्याक स्प्लाईस (Back Splice) भनिन्छ ।

व्याक आईः

रोप वा डोरीमा रहेको थिम्बलले नढाकेको आँख्ला व्याक आई (Back Eye) हो ।

वर्डकेज स्काफोल्डः

लेजर र ट्रान्समले जोडिएका स्ट्रियाण्डर्डहरूका दुईवटा भन्दा बढी लहरहरु भएका इन्डिपेन्डेन्ट स्काफोल्डलाई वर्डकेज स्काफोल्ड भनिन्छ ।

बडी बेल्टः

कम्मरमा बाँध्नको लागि डिजाईन गरिएको सोल्जर स्ट्राप वा लेग स्ट्राप नराखिएको सुरक्षा पेटी नै बडी बेल्ट (Body Belt) हो ।

बुश रोलर चेनः

फ्ल्याट लिन्कहरू र सिलिन्ड्रिकल रोलरसँग समानान्तर हुनेगरी निर्माण गरिएको साईकल वा मोटरसाइकलको चेन जस्तो चेन नै बुश रोलर चेन हो ।

क्यान्टिलेभर स्काफोल्डः

क्याल्टिलेभर लोड वियरिङ्ग मेम्बरले सपोर्ट गरेको स्काफोल्ड हो ।

कार (Car):

मेटेरियल्स् वा मानिस ओसार्ने लिफ्टको भार बोक्ने कार्ट हो ।

कास्टरः

भरेका डेब्रीस राख्नको लागि स्काफोल्डमा जोडिएको घुमाउन मिल्ने चक्का

क्लाईम्बिङ्ग फ्रेमः

माथि चड्न र तल भर्नको लागि टावर क्रेनको टावर सेक्सनबाट क्रेनलाई माथि उठाउन प्रयोग हुने भित्रि वा बाहिरी फ्रेम

डेब्रिस नेटः

डेब्रिस नेट (Debris Net) भनेको भर्ने डेब्रिसको हलुका साना चिजहरू त्यसमा खसुन भन्ने उद्देश्यका लागि ईन्डस्ट्रियल नेट माथि राखिएको मसिनो मेस नेट हो ।

डेरीक क्रेन:	डेरीक क्रेन (Derrick Crane) भनेको गे डेरीक (Guy Derrick) मा जोडिएको वा व्याक स्टे ले समाएको मास्ट वा पोलको बेसमा जोडिएको भुले स्ट्रट-बुम क्रेन हो ।
योट (Eohtc):	यो विद्युतले चल्ने ओभरहेड ट्राभलिङ्ग क्रेन वा इलेक्ट्रिक पावर ब्रिज वा ज्ञान्ट्री क्रेन हो ।
ई.डब्ल्यू.पि. (EWP):	यसको पूर्णरूप इलेखेटिङ्ग वर्किङ्ग प्लेटफर्म (Elevating Working Platform) हो । यो उचाईमा काम गर्न प्रयोग हुने प्लेटफर्म हो ।
फोब्रिकेटेड हङ्ग स्काफोल्ड:	अन्य संरचनाबाट भुन्डिएको र प्रयोगमा भईरहेको अवस्थामा माथि उठाउन वा तल भार्न नमिले पहिलै जडान गरिएको भुन्डिएको स्काफोल्ड हो । यो ठूलाठूला स्टिल इरेक्सन प्रोजेक्टमा प्रयोग गरिन्छ ।
फ्रेम स्काफोल्ड:	फ्रेम, ब्रेसहरु र एसेसरिजबाट पहिलै निर्माण तथा जडान गरिएको स्काफोल्ड हो ।
ज्ञान्ट्री (Gantry):	यो प्रोटेक्सन डेक वा एमिनिटी शेड जस्ता ओसार्न मिल्ने भवनलाई सपोर्ट गर्ने मूल उद्देश्य भएको स्ट्रक्चरल स्टिल, स्काफोलिङ्ग वा स्ट्रक्चरल टिम्बरबाट निर्मित संरचना हो ।
ट्याम्मर हेड क्रेन:	ट्राभार्सिङ्ग क्र्याबलाई सपोर्ट गर्ने काउन्टर वेट होरिजन्टल बुम भएको टावर क्रेन हो ।
हेड ब्लक:	क्रेन बुमको हेडमा रहेको माथिल्लो पर्चेज, ट्याकल, वा ब्लक हो ।
हुक ब्लक:	लोड भुण्ड्याउनको लागि हुक भएको क्रेनको तल्लो ब्लक
लोडिङ्ग वे:	सामग्री तथा उपकरणलाई भण्डारणको लागि स्काफोल्डमा रहेको प्लेटफर्म हो ।
लोअर ब्लक:	लोड भुण्ड्याउने प्रयोजनको लागि ट्याकल वा पर्चेजको तल्लो ब्लक
एम.एस.डी.एस:	एम.एस.डी.एस (MSDS) को पूर्णरूप Material Safety Data Sheet हो ।
आउट रिगर:	स्काफोल्डलाई थप स्थिर बनाउनको लागि स्काफोल्डको बेसको चौडाई बढाउन प्रयोग हुने स्ट्रक्चरल मेम्बर हो ।
तयारी स्काफोल्ड	तयारी स्काफोल्ड (Pre-fabricated Scaffold) पुर्व निर्धारित ज्यामिती (Geometry) भएको तयारी अंगहरुबाट निर्मित स्काफोल्ड हो ।
पुटलग (Putlog):	यो एउटा मात्र पोल भएको स्काफोल्ड हो ।
भुले क्रेन:	भुले क्रेन (Slewing crane) भनेको भुले सक्ने बुम (Boom) वा जीब (Jib) भएको क्रेन हो ।
स्विङ्ग स्टेज:	यो “सख्येन्सन रोप” को एउटा लहर भएको सख्येन्डेड स्काफोल्ड हो ।
रिगिङ्ग:	प्लान्ट, उकरण वा भवन तथा संरचना लगायतको अंगहरुलाई चलाउन राख्न तथा तिनीहरुको स्थायित्व सुनिश्चित गर्न, क्रेन तथा होस्टको सेटिङ्ग गर्न र खोल्न (आउट रिगर र स्टेबीलाईजर को पोजिसन मात्र मिलाउनु पर्ने क्रेन वा होस्ट बाहेक) को लागि मेकानिकल लोड शिपिटिङ्ग उपकरण र संलग्न गियर को प्रयोग नै रिगिङ्ग हो ।
रफ टेराईन क्रेन:	निर्माणस्थलको नवनाएको वा नसुधारिएको वा अवरोध रहेको ठाउँमा चलाउन सकिने क्रेन हो ।
टावर क्रेन:	टावर स्ट्रक्चरमा जोडिएको बुम वा रिब क्रेन हो ।
ट्युब र कप्लार स्काफोलिङ्ग:	स्ट्राइप्डर्ड, लेजर, ब्रेस र टाईहरु गोलाकार ट्युबबाट बनेका र कप्लारले जोडिएका स्काफोल्डहरु नै ट्युब र कप्लार (Tube and Coupler) स्काफोलिङ्ग हुन् ।
विन्च (Winch)	उचाल्न र ढुवानी गर्नको लागि प्रयोग हुने डिभाईस हो ।
वर्क केज:	यो सिङ्गल सख्येन्सन रोपले सपोर्ट गरेको सख्येन्डेड क्रेडल हो । साधारणतया एकजना व्यक्तिलाई काम गर्नको लागि डिजाईन गरिएको हुन्छ ।

अभ्यास : २. स्काफोलिङ्गमा प्रयोग हुने ढ्राईङ्गहरु, ट्रम्स एण्ड कन्डिसनसँग परिरिच्त हुने

कार्यः

तलका प्रश्नहरुको उत्तर दिनुहोस् ।

१. स्ट्राइपडर्ड भनेको के हो ?
२. लेड्जर भनेको के हो ?
३. ट्रान्सम भन्नाले के बुझ्नु हुन्छ ?
४. ब्रेस भनेको के हो ?
५. बेस प्लेट कहाँ प्रयोग गरिन्छ ?
६. सोल बोर्ड भनेको के हो ?
७. प्लान ब्रेस भनेको के हो ?
८. स्काफोल्डिङमा वर्किङ प्लेटफर्म किन चाहिन्छ ?

शिर्षक: ३.ट्रम्स एण्ड कन्डिसनहरु सम्बन्धि अवधारणागत स्पष्टता

पाठ योजना: ३.ट्रम्स एण्ड कन्डिसनहरु सम्बन्धि अवधारणागत स्पष्टता

सिकाइका उद्देश्यहरु

- स्काफोल्डिङ्गका विभिन्न मापदण्डहरु जस्तै ब्रिटिश, यूरोपियन, साउदी आरामको (SAUDI ARAMKO), अमेरिकन मापदण्ड वारे वर्णन गर्ने
- स्काफोल्डिङ्गका मापदण्डहरुको महत्व परिभाषित गर्ने
- स्काफोल्डिङ्गमा प्रयोग हुने नियम तथा विनियमहरुको वर्णन गर्ने

के ? (क्रियाकलापहरु, मुख्य बुँदाहरु, प्रश्नहरु)	विधिहरु	दृश्य मेटेरियल्सहरु	समय
मूख्य भाग <ul style="list-style-type: none"> ■ नेपाली मापदण्ड (NS) को संकेत देखाउने ■ मापदण्डका महत्व उल्लेख गर्ने ■ स्काफोल्डिङ्ग निर्माण गर्दा प्रयोग हुने विभिन्न प्रकारका मापदण्डको सुची उल्लेख गर्ने <ul style="list-style-type: none"> ○ ब्रिटिस मापदण्ड, ○ युरोपियन मापदण्ड, ○ साउदी आरामको मापदण्ड, ○ अमेरिकन मापदण्ड, ■ माथिका मापदण्डहरुको मूख्य विशेषताहरु वर्णन गर्ने ■ ब्रिटिस, युरोपियन, साउदी आरामको तथा अमेरिकन अनुसार स्काफोल्डिङ्गको लाग औजार, सामग्रीहरु र फिटिङ्गसहरुको मापदण्ड उल्लेख गर्ने ■ स्काफोल्डिङ्गमा प्रयोग हुने ट्रम्स एण्ड कन्डिसन उल्लेख गर्ने ■ विभिन्न प्रकारका मापदण्डहरुको वरेमा प्रशिक्षार्थीहरुलाई प्रश्न सोध्ने 	दृश्यात्मक छलफल दृश्यात्मक छलफल दृश्यात्मक छलफल दृश्यात्मक छलफल दृश्यात्मक छलफल दृश्यात्मक छलफल मौखिक प्रश्न	NS चिन्ह प्राप्त वास्तविक वस्तु विभिन्न मापदण्डको चार्ट विभिन्न मापदण्डको चार्ट	
सारंश <ul style="list-style-type: none"> ■ तलका प्रश्नहरु सोध्ने: <ul style="list-style-type: none"> ○ स्काफोल्डिङ्गको मापदण्ड किन महत्वपूर्ण छ ? ○ स्काफोल्डिङ्ग निर्माण गर्दा हामीले कुन मापदण्ड अपनाउनु पर्दछ ? ■ आवश्यकता अनुसार सुभाव दिई पाठको सार बताउने र आगामी पाठ वारे उल्लेख गर्ने 	मौखिक प्रश्न		

अध्ययन सामग्रीहरूः : ३. ट्रम्स एण्ड कन्डिसनहरू सम्बन्ध अवधारणागत स्पष्टता

मापदण्ड (Standard):

विभिन्न क्षेत्रका राम्रा अभ्यासहरूलाई परिभाषित गर्न मापदण्ड (Standard) को प्रयोग गरिन्छ । विज्ञहरूले कार्य क्षेत्रमा संकलन वा जम्मा गरेका मापदण्डहरू विभिन्न रूपहरूमा उपलब्ध छन् । मापदण्डको उद्देश्य उत्पादन तथा सेवाहरूको स्तर कायम गर्नु र एकरूपता प्रदान गर्नु हो । स्काफोल्डिङ कार्यका लागि विभिन्न देशहरूले विभिन्न मापदण्ड सीफारिस गरेका छन् । तिनीहरू मध्ये केहि निम्न अनुसार छन् ।

- अमेरिकन मापदण्ड (American Standard)
- ब्रिटिश मापदण्ड (British Standard)
- युरोपियन मापदण्ड (European Standard)
- साउदी मापदण्ड (Saudi Aramco Standard)

मापदण्डको मुख्य उद्देश्य पेशागत सुरक्षा र स्वास्थ्य सुनिश्चित गर्नु हो । पेशागत सुरक्षा र स्वास्थ्य प्रशासन (OSHA ACT 3150) को उद्देश्य काममा रहेका कामदारहरूलाई चोटपटक लाग्नबाट जोगाउनु हो । कार्यस्थलमा काम हुँदा मापदण्डको अवलम्बन गरिन्छ । यसको लागि रोजगारदाता, रोजगार व्यक्ति, प्रमुखहरू तथा अन्यको लागि विभिन्न कर्तव्यहरू तोकिएको हुन्छ र यसले रोजगारदाताको लागि स्वास्थ्य र सुरक्षा व्यवस्थापनलाई प्रबर्धन गर्दछ । यसले विनियमहरू तथा प्रणालीहरू निर्माण गर्न प्रेरित गर्दछ ।

विनियमहरूः

सरकारी राष्ट्रिय ऐन (National Government Act) अन्तर्तग समय समयमा विनियमहरू जारी हुन्छन् । विनियमयले अन्य कुराको अलावा रोजगारदाता, कामदार, डिजाइनर, उत्पादक र अन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी कर्तव्यहरू समेत तोक्न सक्दछन् । यी विनियमहरू काम गर्ने स्थल, प्लान्ट, प्रक्रियाहरूको हकमा लागु हुन सक्दछन् र आई पर्ने विशेष प्रकारका समस्याको सम्बोधनको लागि पनि उपयोगी हुन सक्दछन् ।

स्वीकृत कोड (Approved Codes of Practices):

“स्वीकृत कोड अफ प्राक्टिस (Apporved Codes of Practices)” भनेका अपनाउनु पर्ने अभ्यास, व्यवस्थापन वा कुनै काम गर्दा निर्णय गर्नका लागि लिईनु पर्ने प्रक्रियाहरूका व्यवहारिक चरण लगायत पर्दछन् । कोड अफ प्राक्टिसको अवलम्बन बाध्यकारी हुदैन तथापी यिनीहरूलाई कार्टमा राम्रो अभ्यासको तथ्यको रूपमा लिन सकिन्छ ।

रोजगारदाताको कर्तव्य

कामदारहरूको स्वास्थ्य तथा सुरक्षाको सुनिश्चित गर्नु रोजगारदाताको प्रमुख कर्तव्य हुन्छ । काममा रहेका कामदारहरूको सुरक्षाको सुनिश्चित गर्नको लागि सबै किसिमका व्यवहारिक कदम चाल्नु रोजगारदाताको सामान्य कर्तव्य अन्तर्गत पर्दछ । विशेष गरी उनीहरूले निम्न कार्यको लागि व्यवहारिक कदम चाल्नु पर्दछ ।

- (क) कामदारहरूको लागि खतरा मुक्त, सुरक्षित कार्य वातावरण कायम गर्ने
- (ख) काममा रहेका कामदारहरूको लागि सुरक्षा र स्वास्थ्यको सुविधाको प्रबन्ध
- (ग) कामदारहरूको लागि मेशिन र उपकरणहरू सुरक्षित रहेको सुनिश्चितता
- (घ) काममा रहेका कामदारहरूको लागि आकस्मिक घटना हुँदा चाल्नु पर्ने प्रक्रियाहरू प्रदान गर्ने ।

“सबै व्यवहारिक कदम” चाल्ने भनेको परिस्थितीलाई मध्यनजर गरि गर्न सकिने उचित काम बुझ्नु पर्दछ ।

खतरा व्यवस्थापनः

रोजगारदाताले अनिवार्य रूपमा काम गर्ने स्थलमा उल्लेख्य नोक्सानी गर्ने र थप कारबाही आवश्यक पर्ने जोखिम निक्यौल गर्न जोखिम (भईरहेको, नयाँ र सम्भावित) को पहिचान र नियमित रूपमा पुनरावलोकन गर्नु पर्दछ । कुनै दुर्घटना भएमा र अभिलेख राख्नु पर्ने कुनै कुरा भएमा रोजगारदाताले उल्लेख्य जोखिम वा खतरावाट भएको हो वा होइन भनि अनुसन्धान गर्नु पर्दछ ।

“उल्लेख्य जोखिम” भन्नाले त्यो निम्न कुराको वास्तविक वा सम्भावित श्रोत हो भन्ने बुझ्नु पर्दछ ।

- (क) कुनै व्यक्तिमा पर्ने प्रभावको गाम्भीर्यता जोखिमको हद र त्यो व्यक्ति त्यो जोखिममा पर्ने वरम्बरतामा निर्भर गर्ने गम्भीर चोटपटक; वा चोटपटक (सामान्य चोटपटक भन्दा ठुलो) वा

- (ख) प्राय नघटने र जोखिममा उल्लेख्य समयसम्म नरहँदा सम्म पत्ता लगाउन नसकिने जोखिम “उल्लेख्य जोखिम” भएमा रोजगारदाताले निम्न कदमहरु चाल्नु पर्दछ ।
- (क) सम्भव भएसम्म जोखिमलाई हटाउनु पर्दछ ।
- (ख) हटाउन सम्भव नभएमा जोखिमलाई छुट्याउनु पर्दछ ।
- (ग) जोखिम पूर्ण रूपमा हटाउन वा छुट्याउन अव्यवहारिक भएमा रोजगारदाताले जोखिमबाट कामदारहरु प्रभावित हुने कुराको न्यूनीकरण गर्नु पर्दछ ।

कामदारहरुलाई जानकारी दिनु पर्ने:

कामदारहरुलाई काम शुरु गर्नु अगाडी रोजगारदाताहरुले निम्न कुराको जानकारी दिनु पर्दछः

(क) काम गर्दा कामदार एक्स्पोज हुन सक्ने जोखिम,

(ख) आफूलाई र अरुलाई नोक्सानी नपुऱ्याउन जोखिम न्यूनीकरण गर्ने तरिका

(ग) सुरक्षाका उपकरण रहेको स्थान र इमर्जेन्सीमा अपनाउनु पर्ने प्रक्रिया

स्वास्थ्य र सुरक्षा प्रक्रिया निर्माण गर्न रोजगारदाताले कामदारहरुलाई सहभागी गराउनु पर्ने:

रोजगारदाताले जोखिम पहिचान र उल्लेख्य जोखिम सम्बोधन गर्न वा ईमरजेन्सीमा गर्नु पर्ने कार्य र सन्निकट खतरा समाधान गर्नको लागि तयार गरिने विधि वा प्रक्रिया निर्माण गर्ने कार्यमा सम्पूर्ण कामदारहरुले सहभागी हुने अवसरको सुनिश्चिता गर्नु पर्दछ ।

कामदारहरुलाई तालिमः

रोजगारदाताले कामदारहरु सुरक्षित तवरले आफ्नो काम गर्न अनुभव भएको वा अनुभवी व्यक्तिको सुपरिवेक्षेणमा काम गर्ने सुनिश्चितता गर्नु पर्दछ । यसको अलावा, सुरक्षा बस्त्र र उपकरण लगायत कार्यस्थलमा सुरक्षित तवरले उपकरणहरु चलाउन तालिम प्राप्त हुनु पर्दछ ।

कामदार बाहेकको व्यक्तिहरुको सुरक्षा:

रोजगारदाता कामदार बाहेको व्यक्तिहरुको स्वास्थ्य र सुरक्षाका लागि पनि जिम्मेवार हुन्छन् । कामदारहरुले काम गर्दा सर्वसाधारण वा कार्यस्थलमा आउने आगन्तुक लगायत अन्य व्यक्तिलाई चोटपटक नलगाउन वा हानि नगरुन भनेर रोजगारदाताले सम्भव भएसम्म सबै व्यवहारिक कदम चाल्नु पर्दछ ।

दुर्घटना र गम्भीर चोटपटक (अभिलेख र सूचना):

ऐनले रोजगारदाताले कामसँग सम्बन्धित दुर्घटना र गम्भीर चोट पटकको अभिलेख राख्नु पर्ने कुराको माग गर्दछ । यसमा चोटपटक पुऱ्याएका (वा पुऱ्याउन पनि सक्ने) सम्पूर्ण दुर्घटनाहरु पर्दछन् । रोजगारदाताले सबै दुर्घटनाहरु, चोटपटक वा हुन सक्ने चोटपटकहरु उल्लेख्य जोखिमबाट भएको हो होइन भनि अनुसन्धान गर्नु पर्दछ । काममा रहदा कामदाहरुलाई गम्भीर चोटपटक लागेको खण्डमा रोजगारदाताले सकेसम्म चाँडो सेकेटरीलाई सूचना दिनु पर्दछ । (फाराम कार्यस्थलको दुर्घटना रजिस्टरमा पनि समावेश गर्नु पर्दछ) ।

अभ्यासः ३. नम्स, ट्रम्स एण्ड कन्डिसनहरु सम्बन्धि अवधारणगत स्पष्टता

कार्यः

तलका प्रश्नहरुको उत्तर दिनुहोस् ।

१. स्काफोल्डिङ्गका विभिन्न ट्रम्स एण्ड कन्डिसनहरु उल्लेख गर्नु होस् ।
२. उचाईमा काम गर्ने भन्नाले के बुझिन्छ ?
३. स्काफोल्डिङ्गमा प्रयोग गरिने ट्रम्स एण्ड कन्डिसनहरुको वर्णन गर्नुहोस् ?
४. नम्स, ट्रम्स एण्ड कन्डिसनहरुको उद्देश्य के हो ?

शिर्षक: ४. मेजरमेन्ट सिस्टम

पाठ योजना: ४ मेजरमेन्ट सिस्टम

सिकाईका उद्देश्यहरु:


- मेजरमेन्टको मेट्रिक (एम.के.एस.)/ब्रिटिश (एफ.पी.एस.) प्रणालीलाई परिभाषित गर्ने
- मेट्रिक प्रणालीलाई विस्तारमा वर्णन गर्ने
- मेजरमेन्टको मेट्रिक प्रणालीको विभिन्न सिस्टमहरुको वर्णन गर्ने
- मेट्रिक प्रणालीबाट ब्रिटिश प्रणालीमा र ब्रिटिशबाट मेट्रिक प्रणालीमा परिवर्तन गर्ने तरिका वर्णन गर्ने

के ? (क्रियाकलापहरु, मुख्य बुँदाहरु, प्रश्नहरु	विधिहरु	दृश्य मेट्रियल्स	समय
पाठको परिचय <ul style="list-style-type: none"> ■ अधिल्लो पाठको पुनरावलोकन गर्ने, प्रश्न सोध्ने: <ul style="list-style-type: none"> ○ मेजरमेन्ट लिने भन्नाले के बुझ्नु हुन्छ ? ■ पाठको शीर्षक उल्लेख गर्ने ■ पाठको उद्देश्य प्रस्तुत गर्ने 	दृश्यात्मक छलफल	फिलप चार्ट	३० मिनेट
मूख्य भाग <ul style="list-style-type: none"> ■ मेजरमेन्टका विभिन्न प्रणालीको सूची उल्लेख गर्ने ■ मेजरमेन्टका सिस्टमलाई परिभाषित गर्ने ■ मेजरमेन्टको मेट्रिक प्रणालीलाई वर्णन गर्ने ■ मापन गर्ने विभिन्न टुल्सको प्रयोग प्रदर्शन गर्ने (नाप्ने टेप, मार्कर, लेभलिङ, प्लम्ब बब, गेज आदि) ■ प्रशिक्षार्थीहरुलाई नाप्ने विभिन्न औजारहरु प्रयोगको अभ्यास गर्ने अवसर दिने ■ सिस्टम परिवर्तन (जस्तै इन्चबाट मिलिमिटर, सेन्टिमिटर, मिटर तथा मिलिमिटर, सेन्टिमिटर, मिटरबाट इन्चमा) परिवर्तन गर्ने तरिका वर्णन गर्ने ■ इन्चबाट मिलिमिटर, सेन्टिमिटर, मिटर तथा मिलिमिटर, सेन्टिमिटर, मिटरबाट इन्चमा परिवर्तन गर्ने एकल अभ्यास दिने ■ सिस्टमहरुको परिवर्तन वारे हरेक प्रशिक्षार्थीलाई मार्गदर्शन वा सुझाव दिने 	दृश्यात्मक छलफल छलफल दृश्यात्मक छलफल वास्तविक वस्तु फिलप चार्ट दृश्यात्मक छलफल एकल अभ्यास निर्देशित अभ्यास	वास्तविक वस्तु वास्तविक वस्तु	
सारंश <ul style="list-style-type: none"> ■ मेजरमेन्टका सिस्टमका विभिन्न प्रणाली वारे निम्न उल्लेखित लगायतका प्रश्न सोधी पाठलाई टुङ्याउने: <ul style="list-style-type: none"> ○ नापका एम.के.एस र एफ.पी.एस. प्रणाली विचको भिन्नता के हो ? ○ १ मिटर = ? सेमी = ? मिमी ○ लम्बाईको मेजरमेन्ट लिने विभिन्न औजारको नाम भन्नुहोस ■ पाठको सार संक्षेप बताउने ■ आगामी पाठको जानकारी दिने 	मौखिक प्रश्न		

परिचय

मेजरमेन्टको सिस्टम नापको लागि प्रयोग हुने निश्चित परिमाण हो । कुनै परिमाणलाई मेजरमेन्टका लागि मेजरमेन्टका विभिन्न प्रणालीमा विभिन्न सिस्टम प्रयोग गरिन्छ । उदाहरणको लागि कुनै वस्तुको परिमाण मेजर के.जि., लम्बाई मेजर मिटर, आयतन मेजर लिटर इकाई प्रयोग गरिन्छ । आधारभूत परिमाण जस्तै लम्बाई, परिमाण र समय मेजरमेन्ट सिस्टमका मुख्य दुइवटा प्रणालीहरु छन्; फुट पौण्ड, सेकेन्ड (एफ.पि.एस.) वा ब्रिटिश प्रणाली र मिटर, किलोग्राम, सेकेन्ड (एम.के.एस.) वा मेट्रिक सिस्टम ।

मेजरमेन्ट सिस्टम एण्ड सिस्टमको परिवर्तन



सिस्टमको परिवर्तन

$$1 \text{ से.मि.} = 10 \text{ मि.मि.}$$

$$1 \text{ मि.} = 100 \text{ से.मि.} = 1000 \text{ मि.मि.}$$

$$1 \text{ इन्च} = 2.54 \text{ से.मि.} = \text{मि.मि.}$$

$$1 \text{ फुट} = 30.5 \text{ से.मि.} = 305 \text{ मि.मि.}$$

सिस्टम परिवर्तनको टेबल

मि.मि. बाट से.मि. = 10 ले भाग गर्ने से.मि. बाट मि.मि. = 10 ले गुणा गर्ने से.मि बाट मिटर = 100 ले भाग गर्ने मिटर बाट से.मि. = 100 ले गुणा गर्ने मिटर बाट मि.मि. = 1000 ले गुणा गर्ने मि.मि. बाट मिटर = 1000 ले भाग गर्ने	से.मि. बाट इन्च = 2.54 ले भाग गर्ने इन्च बाट से.मि = 2.54 ले गुणा गर्ने मि.मि. बाट इन्च = 25.4 ले भाग गर्ने इन्च बाट मि.मि. = 25.4 ले गुणा गर्ने से.मि. बाट फिट = 30.5 ले भाग गर्ने फिट बाट से.मि. = 30.5 ले गुणा गर्ने मि.मि. बाट फिट = 305 ले भाग गर्ने फिट बाट मि.मि. = 305 ले गुणा गर्ने
--	---

मेजर लिने र चिनो लगाउने टुल्स

सि.नं.	औजार	तस्विर	प्रयोगहरु
१.	मेजरीङ्ग टेप		लम्बाई र गहिराई नाप्न (मिटर वा फिटमा ठूलो नाप लिनका लागि)
२.	मार्कर र चक		ट्युबमा चिनो लगाउनका लागि
३.	लेभलिङ्ग		सिङ्गो स्काफोल्डको पुरा उचाई तथा लम्बाई लेभलमा र घन्टीमा रहोस भनि सुनिश्चितताको लागि जाँच्न
४.	प्लम्ब बब		प्लम्ब बब वा प्लमेट डोरी (String) वाट भुन्ड्याईएको हुन्छ र भर्टिकल रिफरेन्स लाईन वा प्लम्ब लाईन को रूपमा प्रयोग हुन्छ । यो “पानीको सतहको” भर्टिकल ईक्विभ्यालेन्ट जस्तै हो ।

अभ्यास: ४. मेजरमेन्टका इकाई

कार्य:

तलका प्रश्नहरुको उत्तर दिनुहोस् ।

१. मेजरमेन्टका इकाईको नाम उल्लेख गर्नुहोस् ।
२. मेजरमेन्टका एम.के.एस. र एफ.पि.एस. प्रणाली विचको भिन्नता उल्लेख गर्नुहोस् ।
३. १ से.मि. = ? मि.मि.
४. १ मिटर = ? से.मि. = ? मि.मि.
५. लम्बाईको मेजर लिन प्रयोग हुने विभिन्न टुल्सहरुको नाम उल्लेख गर्नुहोस् ।
६. मेजरमेन्ट लिने भनेको के हो ?
७. मेजरमेन्ट किन लिनु पर्दछ ?

शिर्षक : ५. टुल्स, इक्विपमेन्ट, फिटिङ्ग्स् तथा मेटेरियल्सहरु पहिचान गर्ने

पाठ योजना: ५.टुल्स, इक्विपमेन्ट, फिटिङ्ग्स् तथा मेटेरियल्सहरु पहिचान गर्ने

सिकाइका उद्देश्यहरु

- विभिन्न प्रकारका टुल्स, इक्विपमेन्ट, फिटिङ्ग्स्, मेटेरियल्सहरु, यिनीहरुको साईज र प्रयोग वर्णन गर्ने
- टुल्स, इक्विपमेन्ट, फिटिङ्ग्स् तथा मेटेरियल्सहरुको अवस्था पहिचान गर्ने

के ? (क्रियाकलापहरु, मूल्य बुँदाहरु, प्रश्नहरु)	विधिहरु	दृश्य मेटेरियल्स	समय
<p>पाठको परिचय</p> <ul style="list-style-type: none"> ■ प्रश्न सोच्ने, “साधारण टेबल बनाउनको लागि आवश्यक टुल्सहरु के के हुनु ?” त्यसैगरी “स्काफोल्ड इरेक्सन गर्नका लागि आवश्यक टुल्स के के हुन् ?” ■ प्रशिक्षार्थीहरुको प्रतिक्रिया टिप्पे ■ पाठको उद्देश्यहरु उल्लेख गर्ने 	<ul style="list-style-type: none"> मौखिक प्रश्न दृश्यात्मक छलफल 	<ul style="list-style-type: none"> टुल्स / इक्विपमेन्ट पोष्टर 	३० मिनेट
<p>मूल्य भाग</p> <ul style="list-style-type: none"> ■ प्रशिक्षार्थीहरुको प्रतिक्रियासँग जोडेर मूल्य भागको सुरुवात गर्ने ■ टुल्स / इक्विपमेन्ट / मेटेरियल्स / फिटिङ्ग्स् को पोष्टर देखाउने ■ प्रशिक्षार्थीहरुलाई पोष्टरका केहि आइटमहरु पहिचान गर्न भन्ने। ■ टुल्स / इक्विपमेन्ट / मेटेरियल्स र फिटिङ्ग्सहरुको भिन्नता उल्लेख गर्ने ■ टुल्स / इक्विपमेन्ट / मेटेरियल्स तथा फिटिङ्ग्सहरुको सुची तथा यिनीहरुको प्रयोग उल्लेख गर्ने ■ वास्तविक टुल्स / इक्विपमेन्ट / मेटेरियल्स तथा फिटिङ्ग्सहरु नै देखाउने र पहिचान गर्न भन्ने ■ राम्रो काम गर्ने अवस्थामा रहेका टुल्स तथा इक्विपमेन्टहरुको विशेषता उल्लेख गर्ने ■ प्रशिक्षार्थीहरुलाई टुल्स तथा इक्विपमेन्टहरुको काम गर्ने अवस्था पहिचान गर्न लगाउने 	<ul style="list-style-type: none"> दृश्यात्मक छलफल दृश्यात्मक छलफल मौखिक प्रश्न दृश्यात्मक छलफल दृश्यात्मक छलफल दृश्यात्मक छलफल अभ्यास 	<ul style="list-style-type: none"> औजार/उपकरणहरु को पोष्टर वास्तविक वस्तु फोटो 	
<p>सारंश</p> <ul style="list-style-type: none"> ■ निम्न प्रश्नहरु सोधी पाठ सम्पन्न गर्ने: <ul style="list-style-type: none"> ○ कप्लार (Coupler) कस्न र खोल आवश्यक पर्ने इक्विपमेन्टहरुको नाम के हो ? ○ सहि भर्टिकल र होरिजन्टल लेभल बनाउन कृन टुल्स आवश्यक पर्छ ? ○ स्टोरमा टुल्स, इक्विपमेन्ट, मेटेरियल्स तथा फिटिङ्ग्सहरु कसरी व्यवस्थापन गर्नु हुन्छ ? ■ पाठको सार बताई अर्को पाठवारे जानकारी दिने 	मौखिक प्रश्न		

अध्ययन सामग्री: ५. टुल्स, इक्विपमेन्ट, फिटिङ्ग्स् तथा मेटेरियल्सहरु पहिचान गर्ने

स्काफोल्डिङ्ग कार्यमा प्रयोग हुने टुल्स

स्काफोल्डिङ्गको निर्माण कार्यलाई सजिलो बनाउने र खर्च भएर नजाने तथा प्रयोग पछाडि पुनः आफ्नो पहिलेकै अवस्थामा फर्किने वस्तुलाई टुल्स वा इक्विपमेन्ट भनिन्छ।

सि.नं.	टुल्स / इक्विपमेन्टको नाम	स्केच/चित्र	कार्य
१.	टुल्स बेल्ट (Tools Belt)		काम गरिरहेको बेला हात टुल्से राख्नको लागि प्रयोग हुन्छ।
२.	बक्स स्प्यानर (Box Spanner)		कप्लारका हेक्जागोनल नट र बोल्ट कस्न र खोल्न प्रयोग हुन्छ।
३.	ओपन स्प्यानर (Open Spanner)		कप्लारका हेक्जागोनल नट र बोल्ट कस्न र खोल्न प्रयोग हुन्छ।
४.	राचेट स्प्यानर (Rachet Spanner)		कप्लारका हेक्जागोनल नट र बोल्ट कस्न खोल्न प्रयोग हुन्छ।
५.	स्पिरिट लेभल (Spirit Level)		भर्टिकल र होरिजन्टल ट्युब मेम्बरको लेभलिङ्ग गर्न प्रयोग हुन्छ।

स्काफोल्डिङ्गका मेटेरियल्स

सि.नं	मेटेरियल्सको नाम	स्केच/चित्र	वर्णन
१.	ट्युब		स्काफोल्डिङ्गको लागि इरेक्सन गर्ने मेम्बर
२.	कास्टर व्हिल (Caster Wheel)		इरेक्ट गरिएको मोवाईल टावर चलाउन प्रयोग हुन्छ।
३.	एड्जस्टेवल बेस प्लेट (Adjustable Base Plate)		स्ट्याण्डर्डको हाईट मिलाउनको लागि प्रयोग हुन्छ।
४.	बेस प्लेट (Base Plate)		इरेक्ट गरिएको स्ट्याण्डर्ड स्थिर राख्नको लागि प्रयोग हुन्छ।
५.	बोर्ड		प्लेटफर्म तयार गर्ने प्रयोग हुन्छ।
६.	सोल बोर्ड (Sole Board)		इरेक्ट गरिएको टावरमा लोडको प्रेसर कम गर्ने प्रयोग हुन्छ।

७.	काठे भन्याङ्ग (Wooden Ladder)		प्लेटफर्ममा चढनको लागि प्रयोग हुन्छ ।
८.	आल्मुनियम ल्याडर (Aluminium Ladder)		प्लेटफर्ममा चढनको लागि प्रयोग हुन्छ ।
९.	स्टिल ल्याडर (Steel Ladder)		प्लेटफर्ममा चढनको लागि प्रयोग हुन्छ ।
१०.	ज्याक/ अयांड जस्टेबल बेस प्लेट (Jack/adjustable base plate)		स्ट्याण्डर्ड लेबल गर्न प्रयोग हुन्छ ।
११.	डोरी (Rope)		मेट्रियल्स तान्न र खसाल्न प्रयोग हुन्छ ।
१२.	बकेट		कप्लारहरु दुवानीमा प्रयोग हुन्छ ।
१३.	घिर्नी (Pully) जिन क्हिल		मेट्रियल्सहरु तान्न र खसाल्न प्रयोग हुन्छ ।
१४.	क्हिल व्यारो (Wheel barrow)		कप्लारहरु दुवानीमा प्रयोग हुन्छ ।

स्काफोल्डिङ फिटिङ्सहरु : कप्लारहरु/क्ल्याम्पहरु

सि.नं	मेट्रियल्सहरुको नाम	वर्णन	स्केच/चित्र
१.	सिङ्गल कप्लर (Single Coupler)/हाफ/पुटलग कप्लर	दुईवटा दयुबहरुलाई समकोणमा फिक्स गर्नको लागि प्रयोग हुन्छ । तर यिनीहरु लोड वियरिङ्ग फिटिङ्ग होइनन् । यिनीहरु मुख्य गरेर बोर्डहरु थाम्ने ट्रान्समहरु र लेड्जर जडान गर्न प्रयोग हुन्छन् ।	
२.	डबल कप्लर (Double Coupler)/फिक्स/राइट एंगल/नब्बे डिग्री कप्लर	यो दुईवटा दयुबहरुलाई समकोणमा जोड्नका लागि प्रयोग हुने लोड वियरिङ्ग फिटिङ्ग हो । यसलाई “डबल कप्लर” भनिन्छ ।	
३.	स्विभेल कप्लर (Swivel Coupler)/एड्जस्टएबल कप्लर	दुईवटा दयुबहरुलाई कुनै पनि कोणमा जोड्नको लागि प्रयोग हुने फिटिङ्ग हो । यो लोड वियरिङ्ग फिटिङ्ग पनि हो ।	
४.	बिम क्ल्याम्प (Beam Clamp)/एस.के./ग्राभलक कप्लर	दयुबलाई विमसँग फिक्स गर्न प्रयोग हुन्छ ।	
५.	ज्वाइन्ट क्ल्याम्प (Joint Clamp)/स्लीभ कप्लर	यो बाहिरी स्लिभ हो र दुई वटा दयुबहरुलाई एउटै अक्षमा जोड्दछ ।	
६.	ज्वाइन्ट पिन (Joint Pin)/स्पीगट कप्लर	यो फिटिङ्ग दयुबहरुलाई छेउ छेउ जोड्नको लागि पनि प्रयोग हुन्छ । तथापी यसमा एउटा स्पाइगट (Spigot) हुन्छ जसलाई दयुबको अन्त्यमा मित्रपटी राखिन्छ र ज्वाइन्टदेखि नन-लोड वियरिङ्ग होरिजन्टल दयुबसम्म फैलिन्छ ।	
७.	ल्याडर क्ल्याम्प (Ladder Clamp)	आल्मुनियम र स्टिल ल्याडर क्ल्याम्प गर्न प्रयोग हुन्छ ।	
८	बार्ड क्ल्याम्प (Board Clamp)	दुईवटा बोर्डहरु क्ल्याम्प गर्न प्रयोग हुन्छ ।	

अभ्यासः ५. टुल्स, इक्विपमेन्ट, फिटिङ्ग्स् तथा मेटेरियल्सहरु पहिचान गर्ने

कार्यः

तलका आईटमलाई तिनीहरुको कार्यसँग जोडा मिलाउनुहोस् ।

क्र	ख
स्प्यानर	१
स्टिल पाईप	२
स्पिरिट लेभल	३
ब्रेस प्लेट	४
टो बोर्ड	५
स्विभेल क्ल्याम्प	६
डबल फिक्स क्ल्याम्प	७

मोड्युल: ख.हेल्थ एण्ड सेफ्टी हजार्डस मेनेजमेन्ट गर्ने

शिर्षक : ६. लोकेसन मेनेजमेन्ट गर्ने

पाठ योजना: ६. लोकेसन मेनेजमेन्ट गर्ने

सिकाईका उद्देश्यहरु

- स्काफोल्डिङ्गको लोकेसनको अवस्था वारे वर्णन गर्ने
- टुल्स, इक्विपमेन्ट, फिटिङ्ग्स तथा मेनेजमेन्टको वारे छलफल गर्ने
- लोकेसन मेनेजमेन्ट प्रक्रिया छलफल गर्ने

के ? (क्रियाकलापहरु, मुख्य बुँदाहरु, प्रश्नहरु)	विधिहरु	दृश्य मेट्रियल्सहरु	समय
पाठको परिचय <ul style="list-style-type: none"> ■ प्रशिक्षार्थीहरुलाई प्रश्न सोध्ने, स्काफोल्डिङ्ग इरेक्सन गर्नको लागि टुल्स तथा इक्विपमेन्ट साईटमा कसरी स्टोर गर्नु हुन्छ ? ” ■ प्रशिक्षार्थीहरुको प्रतिक्रिया टिप्पे ■ पाठको उद्देश्यहरु उल्लेख गर्ने 	मौखिक प्रश्न	सेतोपाटी	३० मिनेट
मूख्य भाग <ul style="list-style-type: none"> ■ लोकेसन मेनेजमेन्टको महत्व उल्लेख गर्ने ■ टुल्स, इक्विपमेन्ट, मेट्रियल्स तथा फिटिङ्ग्सहरुको उचित मेनेजमेन्ट कसरी गर्ने भन्ने वारेमा वर्णन गर्ने । ■ साईटमा टुल्स, इक्विपमेन्ट, मेट्रियल्सको उचित स्टोर कसरी गर्ने भन्ने वारेमा छलफल गर्ने ■ साईटमा टुल्स, इक्विपमेन्ट, मेट्रियल्स तथा फिटिङ्ग्सहरुको उचित मेनेजमेन्ट फाईदा र बेफाईदा वारे छलफल गर्ने ■ स्काफोल्डिङ्गको लागि लोकेसन अवस्था छलफल गर्ने ■ लोकेसन मेनेजमेन्ट गर्ने तरिका वर्णन गर्ने ■ वास्तविक जस्तै गरी कृतिम अवस्थामा लोकेसन मेनेजमेन्टको लागि प्रशिक्षार्थीहरुलाई सामुहिक अभ्यास दिने 	दृश्यात्मक छलफल दृश्यात्मक छलफल छलफल छलफल दृश्यात्मक छलफल अभ्यास	ठीकसँग मेनेजमेन्ट गरिएको र बेठिकसँग मेनेजमेन्टका गरिएको लोकेसनको पोष्टर	
सारंश <ul style="list-style-type: none"> ■ निम्न प्रश्नहरु सोधी पाठ सम्पन्न गर्ने: <ul style="list-style-type: none"> ○ स्काफोल्डिङ्गको लागि लोकेसन कस्तो हुनु पर्दछ ? ○ स्काफोल्डिङ्गको लागि लोकेसन कसरी मेनेजमेन्ट गर्नु हुन्छ ? ○ ठीकसँग मेनेजमेन्ट गरिएको र बेठिकसँग मेनेजमेन्ट गरिएको लोकेसन के फरक हुन्छ ? ■ पाठको सार संक्षेप बताउने ■ आउने पाठ वारे प्रशिक्षार्थीहरुलाई जानकारी दिने 	दृश्यात्मक छलफल		

परिचय

हरेक कार्य स्थलमा स्वास्थ्य तथा सुरक्षा जोखिम रहन्छ। कार्य स्थलमा हुने स्वास्थ्य तथा सुरक्षा जोखिमबाट कामदारहरूलाई जोगाउनु हरेक रोजगारदाताहरुको जिम्मेवारी हुन्छ। कामदारहरूलाई सम्भावित खतरा वारे जानकारी पाउने तथा काम खतरायुक्त लागेमा अस्विकार गर्ने अधिकार रहन्छ। खतरामूलक इक्विपमेन्टको साथ काम गर्दा सुरक्षित तवरले काम गर्नु कामदारहरूको पनि जिम्मेवारी हुन्छ।

कार्य क्षेत्रमा हुने खतरा जोखिम तथा सुरक्षा सावधानी

काम गर्ने हेलचेक्याईमूलक तथा खराब अभ्यासले खतरा जोखिम निम्तयाउछ। प्रायः गरेर कार्य लोकेसनमा पाईने असुरक्षित काम गर्ने अभ्यासका उदाहरणहरु तल प्रस्तुत गरिएको छ।

- अनुमति बिना मेशिन तथा टुल्सहरूको प्रयोग
- असुरक्षित गतिमा मेशिन संचालन वा सुरक्षा नियम वा अभ्यासको उल्लंघन
- शारीरिक सरसफाईको कमि, कार्यस्थलको खराब अवस्था वा निषेधित स्थलमा चुरोट पिउनाले सृजित असुरक्षित, फोहोर वा अस्वस्थकर अवस्था हुन
- टुल्स तथा इक्विपमेन्ट असुरक्षित तवरले प्रयोग गर्ने वा खराब औजार तथा उपकरण प्रयोग गर्नु।
- टुल्स तथा ठेल्ने लट्टी (Push stick) को सट्टा हात वा शरीरको प्रयोग गर्नु।
- अत्याधिक भार, भिड वा सामग्री असन्तुलित हुनु वा मेटेरियल्स असन्तुलित तवलरले चलाउनु वा गलत तरिकाले सामान उठाउनु।

केहि महत्वपूर्ण सेफ्टी सिग्नल र इन्फरमेसन

खतरा		उच्च भोल्टेज		प्रज्वोलनशिल पदार्थ	
डस्ट मास्क		सेफ्टी सुज		सेफ्टी ग्लोब	
सेफ्टी गगल्स		सेफ्टी एअर प्लग		सेफ्टी हेल्मेट	
प्रवेश निषेध		चुरोट पिउन निषेध		रोक्नुहोस	
पानी पिउने निषेध		मानिस काम गर्दै		बाहिर	

कार्यः

तलका प्रश्नहरुको जवाफ दिनुहोस् ।

१. लोकेसन मेनेजमेन्टका फाईदाहरु के के हुन् ?
२. टुल्सको सुरक्षा भन्नाले के बुझ्नु हुन्छ ?
३. लोकेसन सेफ्टी भनेको के हो ?
४. टुल्स तथा इक्विपमेन्ट कसरी ठिक ठाउँमा सेट गर्नु हुन्छ ?
५. लोकेसन मेनेजमेन्ट गर्न के को आवश्यकता पर्दछ ?

शिर्षक : ७. लोकेसनमा वार्निङ्ग टेप लगाउने

पाठ योजना: ७. लोकेसनमा वार्निङ्ग टेप लगाउने

सकाइका उद्देश्यहरु

- लोकेसनमा वार्निङ्ग टेप लगाउने वारे वर्णन गर्ने
- लोकेसनमा वार्निङ्ग टेप लगाउन स्थान निर्धारण वारे वर्णन गर्ने
- वार्निङ्ग टेपका प्रकारहरु वारे वर्णन गर्ने
- लोकेसनमा वार्निङ्ग टेप लगाउन प्रयोग हुने विभिन्न सिग्नल वारे छलफल गर्ने

के ? (क्रियाकलापहरु, मूल्य बँदाहरु, प्रश्नहरु)	विधिहरु	दृश्य मेटेरियल्सहरु	समय
पाठको परिचय		वार्निङ्ग टेप लगाईएको क्षेत्रको पोष्टर	३० मिनेट
<ul style="list-style-type: none"> ■ वार्निङ्ग टेप लगाईएको स्थानको पोष्टर देखाउने र प्रश्न सोध्ने, “यो पोष्टरमा के देख्नु हुन्छ ?” वा “तपाईंले कहिल्यै वार्निङ्ग टेप लगाईएको क्षेत्र देख्नु भएको छ ?” ■ प्रशिक्षार्थीहरुको प्रतिक्रियाहरुलाई पाठसँग जोड्ने र पाठको शीर्षक उल्लेख गर्ने ■ पाठको उद्देश्यहरु उल्लेख गर्ने 	मौखिक प्रश्न		
मूल्य भाग		वार्निङ्ग टेप लगाईएको क्षेत्रको पोष्टर	
<ul style="list-style-type: none"> ■ “वार्निङ्ग टेप ” लाई परिभाषित गर्ने ■ लोकेसनमा वार्निङ्ग टेप लगाउने स्थान वारे छलफल गर्ने ■ वार्निङ्ग टेपका प्रकारहरु वर्णन गर्ने ■ प्रशिक्षार्थीहरुलाई लोकेसनमा वार्निङ्ग टेपको आवश्यकता र महत्वको सूची भन्न लगाउने ■ प्रशिक्षार्थीहरुको प्रतिक्रिया सेतो पाटीमा टिप्पे ■ प्रशिक्षार्थीहरुको प्रतिक्रियामा नपुग कुरा थप्ने ■ लोकेसनमा वार्निङ्ग टेपको आवश्यकता र महत्व सारंशमा बताउने ■ लोकेसनमा वार्निङ्ग वार्निङ्ग टेप प्रयोग हुने विभिन्न मेटेरियल्स (जस्तै रिबन, फेन्स, टेप आदि) को वर्णन गर्ने ■ लोकेसनमा वार्निङ्ग टेप प्रयोग हुने विभिन्न चिन्ह तथा संकेतहरुको वर्णन गर्ने 	दृश्यात्मक छलफल छलफल दृश्यात्मक छलफल मस्तिष्क मन्थन सुभाव दिने	वार्निङ्ग टेप लगाईएको क्षेत्रको पोष्टर	
सारांश		दृश्यात्मक छलफल दृश्यात्मक छलफल दृश्यात्मक छलफल	
<ul style="list-style-type: none"> ■ प्रशिक्षार्थीहरुलाई मौखिक प्रश्नहरु सोध्ने: <ul style="list-style-type: none"> ○ वार्निङ्ग टेप भन्नाले के बुझ्नु हुन्छ ? ○ लोकेसनमा वार्निङ्ग टेप प्रयोग गर्ने तरिका के हो ? ○ स्काफोल्डिङ गर्ने स्थानमा प्रयोग हुने विभिन्न प्रकारका वार्निङ्ग टेपको नाम उल्लेख गर्नुहोस् ■ प्रशिक्षार्थीहरुलाई आगामी पाठको जानकारी दिने 	मौखिक प्रश्न		

परिचय

जनसाधारणलाई कुनै स्थानमा वा क्षेत्रमा प्रवेश गर्न रोक लगाउनको लागि निर्माण गरिएको अस्थायी पखाल, तारबार वा यस्तै खाले संरचनालाई (Barricade) भनिन्छ। यो क्षेत्रमा प्रवेश गर्दा अरुलाई जोखिम हुनसक्छ, त्यसैले लोकेसन वरिपरी वार्निङ टेप गर्नु पर्छ। यो विशेष गररे पहेलो र कालो प्लास्टिक “वार्निङ टेप” बाट निर्माण गरिन्छ। बिना काम ब्यारिकेड क्षेत्र भित्र प्रवेशमा सचेत गराउन वा रोक लगाउन आवश्यकता अनुसार विभिन्न सिग्नलहरू, प्ले कार्ड्स र अन्य पोष्टरहरू प्रयोग गरिन्छ।



प्रक्रिया

लोकेसन अस्थायी रूपमा वार्निङ टेप प्रयोग गर्ने प्रक्रियामा वार्निङ टेपको उचित प्रयोग र त्यो स्थानमा पुग्ने सबै जनसाधारणलाई खतराहरूको सूचना आदान प्रदान वारे आवश्यक निर्देशनहरू पर्दछन्।

- कुचालकले नछुट्याएका विद्युतीय सुचालक वा विद्युतीय परिपथका भागहरू रहेको स्थानमा प्रवेश रोक लगाउन वा प्रवेश सिमित गर्न वार्निङ टेपको प्रयोग गर्नु पर्दछ।
- सिग्नल र वार्निङ टेपले मात्र सम्भावित विद्युतीय खतरा वा जोखिमलाई आवश्यक इन्फरमेसन वा सेफ्टी प्रदान गर्न नसक्ने अवस्थामा कामदारहरूलाई सचेत गराउन र उनीहरूको सुरक्षाको लागि एकजना परिचर (Attendant) राख्नु पर्दछ।
- जनसाधारणलाई संकट उत्पन्न गर्ने विद्युतीय खतरा वारे सुचित गर्न इन्फरमेसन, सिग्नल, सेफ्टी सिग्नल, वा दुर्घटना बचावट ट्याग (Accident Prevention Tags) प्रयोग गर्नु पर्दछ।



घेराबाराका फाईदाहरू:

- कामदारहरूलाई अन्य मानिसहरूले काममा पाउदैनन्।
- मानिसहरूलाई डरलाग्दो दुर्घटना बाट जोगाउछ।
- लोकेसनमा देख्न सकिने दुरी बढाउछ।
- लोकेसन को प्रष्ट चित्रण प्रदान गर्दछ।
- प्रवेश गर्ने र निस्कने बाटो प्रस्तु गर्दछ।



बाधा गर्न

वार्निङ टेपका प्रकार

विशेष गरेर खाडी मुलुकमा लोकेसनमा वार्निङ टेप लगाउदा प्रयोग गरिने सिम्नल/पोष्टर र तिनको प्रयोग तल उल्लेख गरिएको छ ।

प्रकार	प्रयोगको उदाहरण	प्रयोगको उदाहरण
होसियार (Caution) व्यारिकेड टेप		लोकेसनमा प्रवेश गर्ने अन्य स्टाफहरूलाई साधारण खतराहरु वारे सचेत गराउन होसियार टेप (Caution Tape) को प्रयोग गरिन्छ ।
प्रवेश बन्देज (Restricted Access) व्यारिकेड टेप		प्रवेश बन्देज व्यारिकेड टेप (Restricted Access Barricade Tape) ले संकेतमा देखाईएको जस्तै व्यारिकेड कार्य क्षेत्रको प्रमुखबाट अनुमति प्राप्त व्यक्ति र काम गर्ने पार्टीलाई मात्र प्रवेश गर्न पाउने गरी प्रवेश सिमित गर्दछ ।
सिमित प्रवेश विद्युतीय कार्य वार्निङ टेप		यो सिमित प्रवेश विद्युतीय कार्य व्यारिकेड टेप (Restricted Access Electrical work Barricade Tape) विद्युतीय खतराको क्षेत्र लाई व्यारिकेड गर्न र प्रवेश निषेध गर्न प्रयोग गरिन्छ । यो टेप सामान्यतया स्वीच बोर्ड मर्मत गर्नको लागि प्रयोग गरिन्छ ।
सिमित प्रवेश विद्युतीय उच्च भोल्टेज खतरा वार्निङ टेप		यो सिमित प्रवेश विद्युतीय उच्च भोल्टेज खतरा व्यारिकेड टेप (Restricted Access High Voltage Danger Barricade Tape) विद्युतीय उच्च भोल्टेज खतराको क्षेत्र लाई घेरावारा गर्न र प्रवेश निषेध गर्न प्रयोग गरिन्छ । यो टेपले उच्च भोल्टेज जाँच गर्ने आइटमबाट सुरक्षाको लागि न्यूनतम प्रवेश दुरी प्रदान गराउनको लागि प्रयोग गरिन्छ ।

वार्निङ टेप प्रयोग गरिने विभिन्न रंगका टेपहरु

१. पहेलो टेप “सावधानी” जनाउन प्रयोग गरिन्छ ।

- पहेलो टेप वार्निङ गरिएको क्षेत्रितर आउने व्यक्तिले देखेगरी खतराको सूचना दिनलाई प्रयोग गरिन्छ ।
- यी खतराहरु ज्यान लिने वा अंगभंग गर्ने खालका हुँदैनन् ।

२. रातो टेप “खतरा” जनाउन प्रयोग गरिन्छ ।

- राता टेप कुनै लोकेसनमा प्रवेश गर्न नमिल्ने उच्च किसिमको खतराको सूचना दिन प्रयोग गरिन्छ ।



- यी खतराहरु ज्यान लिने वा अंगभंग (अपाङ्ग) गर्ने खालका हुन्छन् ।
३. पहेंलो/म्याजेन्टा टेप “विकिरण खतरा” जनाउन प्रयोग गरिन्छ ।
- पहेंलो/म्याजेन्टा “विकिरण खतरा” भएका क्षेत्र र सजिलै नदेखिने (Not Readily Apparent) क्षेत्र चिन्हित गर्न प्रयोग गरिन्छ ।
 - यी खतराहरु ज्यान लिने वा अंगअंग (अपाङ्ग) गर्ने खालका हुन सक्छन् ।
४. हरेक वार्निङ गरिएको क्षेत्रमा टेप राख्ने व्यक्ति, राखेको मिति र सम्भावित खतरा उल्लेख भएको पहेंलो “सावधानी” प्लाष्टिक ट्याग संलग्न गर्नु पर्दछ । यी ट्यागहरु गोदाम (Warehouse) मा पाईन्छन् ।

निष्कर्षः

सडक सेफ्टी, भिड नियन्त्रण र पार्किङ व्यवस्थापनको लागि वार्निङ टेप धेरै महत्वपूर्ण छन् । तिनीहरु कुनै परियोजनाहरुका लागि कंक्रिट वार्निङ टेप भन्दा हलुका, सजिलो ओसारपसार गर्न सकिने र सस्तो हुन्छन् । तथापी, विशिष्ट अवस्थामा लिनुपर्ने सावधानी र उपयुक्त परिमार्जन गर्नको लागि यसका बेफाईदा वा कमजोरीहरु पनि बुझ्नु महत्वपूर्ण हुन्छ ।

अभ्यासः ७. लोकेसनमा वार्निङ्ग टेप लगाउने

कार्यः

तलका प्रश्नहरुको जवाफ दिनुहोस् ।

१. वार्निङ्ग एरिया भन्नाले के बुझ्नु हुन्छ ?
२. प्राय गरेर वार्निङ्ग टेप कहाँ प्रयोग हुन्छ ?
३. हामीलाई किन लोकेसनमा वार्निङ्ग टेपको प्रयोग गर्नु पर्दछ ?
४. लोकेसनमा वार्निङ्ग टेप प्रयोग हुने विभिन्न मेटेरियल्सको सूची तयार गर्नुहोस् ।
५. लोकेसनमा वार्निङ्ग टेप प्रयोग हुने विभिन्न सिग्नलहरुको वर्णन गर्नुहोस् ।
६. लोकेसनमा कसले वार्निङ्ग टेपको प्रगोग गर्दछ ?

शिर्षक : द. पि.पि.ई पर्सनल प्रोटेक्टीभ इक्विपमेन्ट र गियर (टुल्स) पहिचान गर्ने

पाठ योजना: द. पि.पि.ई पर्सनल प्रोटेक्टीभ इक्विपमेन्ट र गियर (टुल्स) पहिचान गर्ने

सकाराईका उद्देश्यहरू

- काम गर्दा लगाउने सेफ्टी थिङ्स वारे वर्णन गर्ने
- उपयुक्त व्यक्तिगत सेफ्टी थिङ्स (PPE) पहिचान गर्ने
- लोकेसन एण्ड वर्किङ प्लेसको सेफ्टी वारे छलफल गर्ने

के ? (क्रियाकलापहरू, मुख्य बुँदाहरू, प्रश्नहरू)	विधिहरू	दृश्य मेट्रियल्स	समय
पाठको परिचय <ul style="list-style-type: none"> ■ प्रोटेक्टिभ आउटफिट तथा गियरको पोष्टर देखउने र प्रश्न सोध्ने: “पोष्टरमा के देख्नु हुन्छ ?” ■ सहि जवाफलाई पाठको शीर्षकसँग जोड्ने ■ पाठको उद्देश्यहरू बताउने 	मौखिक प्रश्न	प्रोटेक्टिभ आउटफिट तथा गियरको पोष्टर	३० मिनेट
मूख्य भाग <ul style="list-style-type: none"> ■ पर्सनल प्रोटेक्टीभ इक्विपमेन्ट (PPE) लाई परिभाषित गर्ने ■ विभिन्न प्रकारका PPE को वर्णन गर्ने ■ विभिन्न प्रकारका PPE को प्रयोग र सहि PPE को छनौट वारे वर्णन गर्ने ■ PPE (सेफ्टी हेल्मेट, सेफ्टी गगल्स, सेफ्टी मास्क, सेफ्टी ईअर मफ, सेफ्टी ग्लोब्स, सेफ्टी हार्नेस, सेफ्टी बेल्ट, सेफ्टी सुज तथा सेफ्टी एप्रोन) लगाउने तरिका प्रदर्शन गर्ने ■ हरेक प्रशिक्षार्थीलाई PPE लगाउने अभ्यास गराउने ■ टुल्स तथा इक्विपमेन्टहरू कसरी सुरक्षित राख्ने भन्ने सम्बन्धमा छलफल गर्ने ■ लोकेसनको सेफ्टी ट्रम्स एण्ड कन्डिसनको वर्णन गर्ने ■ लोकेसनमा “गर्न हुने” र “गर्न नहुने” कुराहरू वारे छलफल गर्ने 	दृश्यात्मक छलफल दृश्यात्मक छलफल दृश्यात्मक छलफल प्रदर्शन एकल अभ्यास छलफल दृश्यात्मक छलफल छलफल	प्रोटेक्टिभ आउटफिट तथा गियरको पोष्टर, वास्तविक PPE को सेट	
सारंश <ul style="list-style-type: none"> ■ निम्न प्रश्नहरू सोधी पाठ सम्पन्न गर्ने: <ul style="list-style-type: none"> ○ PPE को विस्तारित (पूर्ण) रूप के हो ? ○ PPE किन महत्वपूर्ण छ ? ○ हामीलाई टुलबक्स किन आवश्यक पर्दछ ? ○ टुल्स र उपकरणहरू कसरी सेफ राख्ने ? ○ कार्य क्षेत्रमा “गर्न हुने” र “गर्न नहुने” कुराहरू उल्लेख गर्नुहोस् । ■ पाठको सारंश बताउने 	मौखिक प्रश्न		

अध्ययन सामग्री : द. पि.पि.ई पर्सनल प्रोटेक्टीभ इक्विपमेन्ट र गियर (टुल्स) लगाउने

सेफ्टी

खतराबाट आफैलाई संरक्षण गर्नु नै सुरक्षा हो । यसले हामीलाई दुर्घटनाबाट जोगाउँछ । दुर्घटना साधारण देखि ज्यान लिने सम्मका हुन्छन् । सेफ्टी वा सुरक्षाको सामान्य अर्थ सम्भावित दुर्घटनाबाट बच्चनु हो ।

सि.नं.	स्केच/चित्र	नाम	वर्णन
१.		सेफ्टी हेल्मेट	काम गर्दा टाउकोमा चोटपटक लाग्नबाट जोगाउन प्रयोग हुन्छ ।
२.		सेफ्टी गगल्स	काम गर्दा आँखाको सुरक्षाको लागि प्रयोग हुन्छ ।
३.		सेफ्टी युनिफर्म	शरीरको सुरक्षाको लागि प्रयोग हुन्छ ।
४.		सेफ्टी सुज/बुट	खुटामा चोटपटक लाग्नबाट सुरक्षा गर्न प्रयोग गरिन्छ ।
५.		सेफ्टी ग्लोब्स	काम गर्दा हातको सुरक्षाको लागि प्रयोग गरिन्छ ।
६.		सेफ्टी हार्नेस/सेफ्टी बेल्ट	उचाईमा काम गर्दा खस्नबाट बचाउन प्रयोग गरिन्छ ।
७.		सेफ्टी मास्क	श्वास-प्रश्वास गर्दा धुलोबाट बचाउन प्रयोग हुन्छ ।

८.		सेफ्टी ज्याकेट लाईफ	पानी (समुन्द्र) मा डुब्बवाट जोगाउन प्रयोग गरिन्छ ।
९.		सेफ्टी एथर प्लग	कानलाई ठूलो आवाजको असरबाट सुरक्षा गर्ने प्रयोग गरिन्छ ।

सेफ्टीको प्रकार

पर्सनल सेफ्टी

१. ठिक तरिकासँग पर्सनल सेफ्टीका टुल्स प्रयोग गर्ने ।

२. धेरै कसिलो वा धेरै खुला लुगा नलगाउने । साधा राम्रोसँग फिटिङ हुने कपडा लगाउने तथा टाक लगाई राख्ने ।
३. लोकेसनमा काम गर्दा सधै एप्रोन लगाउने ।
४. चलिरहेको मेशिन तथा टुल्समा काम गर्दा घडी तथा धातुका गहनाहरु नलगाउने ।
५. ड्रिल मेशिन चलाउँदा लामो कपाल भए राम्रो फिट हुने टोपी वा नेटभित्र राख्ने ।
६. गहौ मेटेरियल्सहरु एकलै नउचाल्ने ।
७. चलिरहेको मेशिनमा मोबिल तथा ग्रिज नराख्ने ।
८. ड्रिल गर्दा सेफ्टी गगल्स लगाउने ।
९. धारिला औजारहरु गोजीमा नराख्ने ।
१०. सानो घाउको पनि उपचार गराईहाल्ने ।
११. खतराको चिन्हलाई ध्यान दिने ।

टुल्स एण्ड इक्विपमेन्टको सेफ्टीका ट्रम्स एण्ड कन्डिसनहरु

१. खास कामको लागि तोकिएका टुल्सको प्रयोग गर्ने ।
२. टुल्सको प्रयोग गरिसकेपछि सफा गरि निर्दिष्ट ठाउँमा राख्ने ।
३. बिना विंडका हेक्स, रेती, स्क्रु ड्राईभर, चक्कु जस्ता टुल्सको प्रयोग नगर्ने ।
४. प्लायरलाई हेम्मरको रूपमा प्रयोग नगर्ने ।
५. वर्षा सिजनमा खियाबाट बचाउन टुल्समा ग्रिज लगाउने ।
६. यथेष्ट ज्ञान विना मेशिन प्रयोग नगर्ने ।
७. सुपरिवेक्षकको अनुमति बिना कुनै मेशिन प्रयोग नगर्ने ।
८. प्रयोग गरिसकेपछि कुनै पनि मेशिन सप्लाई बिन्दुबाट होइन कि “मेशिन स्वीच” बाट बन्द गर्ने ।
९. कुनै मेशिनमा खराबी देखिएमा तुरन्त आफ्नो सुपरिवेक्षकलाई जानकारी गर्ने ।
१०. चिसो हातले मेशिन नचलाउने ।
११. समय तालिका बमोजिम मेशिनको मर्मत तथा सम्भार गर्ने ।

लोकेसन सेफ्टीका ट्रम्स एण्ड कन्डिसनहरु

१. लोकेसनलाई सधै सफा सुग्घर राख्ने ।
२. लोकेसनभित्र चुरोट नपिउने, नदौडने र ठट्टा/खेलाची नगर्ने ।
३. लोकेसनभित्र सम्पूर्ण शरीर ढाक्ने गरी लगाउने ।
४. लोकेसनभित्र सधै सेफ्टी शु लगाउने ।
५. धारिलो बस्तु वा औजारहरु जहाँ तही नराख्ने ।
६. भुईमा पोखिएको तेल, रङ्ग, ग्रिज तथा अन्य तरल पदार्थ तुरुन्तै हटाउने ।
७. लोकेसन नजिक प्रज्वलनशिल सामाग्री भण्डारण नगर्ने ।
८. लोकेसनमा पुग्दो प्रकाश (उज्यालो बत्तीहरु) राख्ने ।

सुरक्षा नारा (Safety Slogan)

- पहिले सुरक्षा
(Safety First)
- सुरक्षित सोच, सुरक्षित भएर काम गर, सुरक्षित भएर बाँच
(Think Safely, Work Safely, Live Safely)
- दुर्घटना आफै हुैदैन, दुर्घटना हुनुको कारण हुन्छ
(Accident do not just happen, they are caused)
- हतारले जीवन लिन सक्छ
(Short cut may cut short y our life)

अभ्यास : द. पि.पि.ई पर्सनल प्रोटेक्टीभ इक्विपमेन्ट र गियर (टुल्स) लगाउने

कार्य :

तलका प्रश्नहरूको जवाफ दिनुहोस् ।

१. PPE को विस्तारित रूप (पूर्ण रूप) के हो ?
२. विभिन्न पर्सनल प्रोटेक्टीभ इक्विपमेन्ट (PPE) को नाम लेखि छोटकरीमा वर्णन गर्नुहोस् ।
३. शरीरका निम्न पार्ट्सको सुरक्षाका लागि कुन पर्सनल प्रोटेक्टीभ इक्विपमेन्ट (PPE) प्रयोग गर्नु हुन्छ ?

(क) टाउको	(ख) हात
(ग) आँखा	(घ) खुटटा
(ड) कान	(च) शरीर
४. सेफ्टी हार्नेस भनेको के हो ? तपाईंलाई यो सुरक्षा किन आवश्यक पर्दछ ?
५. हामीलाई पर्सनल प्रोटेक्टीभ इक्विपमेन्ट (PPE) किन आवश्यक छ ?
६. प्रोटेक्टिभ आउटफिट (Protective Outfits) र गियर (Gear) भनेको के हो ?

मोड्युल : ग. स्काफोल्डिङ इरेक्सन गर्ने/डिस्मेन्टल गर्ने/मोडिफाई गर्ने

शिर्षक : ९. फिक्स टावर इरेक्सन गर्ने

पाठ योजना : ९. फिक्स टावर इरेक्सन गर्ने



सिकाईका उद्देश्यहरु

- फिक्स टावरको वारेमा वर्णन गर्ने,
- टयुब, मेटेरियल्सहरु, फिटिङ्सहरु, बोर्डहरु संचालन गर्ने तरिकावारे छलफल गर्ने,
- फिक्स टावर इरेक्सन गर्ने विधि वारे वर्णन गर्ने।

के ? (क्रियाकलापहरु, मुख्य बुँदाहरु, प्रश्नहरु)	विधिहरु	दृष्टि मेटेरियल्स	समय
पाठको परिचय <ul style="list-style-type: none"> ■ “यो स्केच/चित्रबाट तपाईं के बुझ्नु हुन्छ ?” भनि प्रश्न सोध्ने। ■ प्रशिक्षार्थीहरुको जवाफलाई पाठको शिर्षकसँग जोड्ने। ■ पाठको उद्देश्यहरु उल्लेख गर्ने। 	मौखिक प्रश्न	फिक्स टावरको ड्रईङ्ग	४१ घण्टा
मुख्य भाग <ul style="list-style-type: none"> ■ फिक्स टावरलाई परिभाषित गर्ने ■ फिक्स टावरका प्रकारहरु वर्णन गर्ने ■ समुहलाई फिक्स स्काफोल्डको स्केच कोर्न लगाउने ■ स्काफोल्ड एसेसरिज कसरी चलाउने भने वारे छलफल गर्ने ■ समूह विभाजन गर्ने (एक समुहमा ४ जना हुने गरी) ■ समुहलाई कार्यस्थल सुरक्षित र सफा गर्ने कार्य दिने ■ कार्यक्षेत्र ब्यारिकेड गर्ने अभ्यास दिने ■ “फिक्स टावर इरेक्सन गर्ने” कार्य प्रदर्शन गर्ने ■ हरेक समुहलाई “फिक्स टावर इरेक्सन गर्ने” सामुहिक अभ्यास दिने ■ सामुहिक अभ्यासको सुपरिवेक्षण गर्ने र आवश्यकता अनुसार मार्गदर्शन गर्ने 	दृश्यात्मक छलफल दृश्यात्मक छलफल सामुहिक कार्य दृश्यात्मक छलफल	फिक्स टावरको तस्वीर/पोष्टर	
सारांश <ul style="list-style-type: none"> ■ निम्न प्रश्नहरु सोधी पाठ सम्पन्न गर्ने : <ul style="list-style-type: none"> ○ फिक्स स्काफोल्ड के हो ? ○ फिक्स स्काफोल्ड इरेक्सन गर्न आवश्यक टुल्स र फिटिङ्सहरुको सूची तयार गर्ने ○ स्ट्रापडर्डहरु अड्याउनको लागि के को आवश्यकता पर्दछ ? ○ पहिलो लिफ्टबाट दोस्रो लिफ्टमा जान के को आवश्यकता पर्दछ ? 	दृश्यात्मक छलफल		

फिक्स टावर

यो प्राय गरेर धेरै प्रयोगमा आउने स्काफोल्डिङ हो । यस प्रकारको स्काफोल्डिङ निर्माण कार्य र उचाई आवश्यक पर्ने अन्य अधिकांश कार्यमा प्रयोग भईरहेको देख्न सकिन्छ । स्काफोल्डिङ धेरै लामो भएमा वा धेरै भार थाम्नु परेमा यसलाई थप सपोर्टको आवश्यकता पर्दछ । जमिन वा भवनको कुनै भाग वा अन्य स्थायी संरचनाबाट सुरक्षित तवरले काम गर्न नसकिने अवस्थामा फिक्स स्काफोल्डिङ वा भन्याङ वा यो कामको लागि प्रयोग्त तथा उपयुक्त सपोर्टको अन्य कुनै साधनको व्यवस्था गर्नुपर्दछ । सम्भव र व्यवहारिक भएसम्म यी सपोर्टहरु सुरक्षित पहुँचको लागि पनि उपयुक्त र प्रयोग्त हुनु पर्दछ ।



स्काफोल्डका आधारभूत आवश्यकताहरु

स्काफोल्ड निर्माण गर्नुको मुख्य उद्देश्य काम गर्ने प्लेटफर्मलाई सपोर्ट प्रदान गर्नु हो । अधिकांश निर्माण कार्यहरु जमिन वा भवनको कुनै भागबाट सुरक्षित र सजिलै पुग्न नसकिने उचाईमा काम गर्नु पर्दछ । कानुन अनुसार रोजगारदाताले अनिवार्य रूपमा सुरक्षित काम गर्ने प्लेटफर्म र त्यहाँ पुग्ने सुरक्षित र सजिलो माध्यमको व्यवस्था गर्नु पर्दछ ।

मेटेरियल्स

स्काफोल्ड निर्माण गरिने मेटेरियल्स तन्दुरुस्त र राम्रो अवस्थामा हुनु पर्दछ । स्टिलका मेटेरियल्स खिया नलागेका, फिटिङ्सहरु राम्रोसँग सर्भिस गरिएका र चिप्लिनबाट रोक्नका लागि अत्याधिक तेल वा ग्रिजबाट मुक्त हुनु पर्दछ । बोर्डहरु सफा र राम्रो अवस्थामा हुनु पर्दछ; छेउहरु प्लेट लगाईको हुनु पर्दछ । चिरिएको, विग्रिएको वा बटारिएको हुनु हूँदैन । त्रुटीहरु लुकाउनका लागि स्काफोल्ड बोर्डहरुमा रङ्ग लगाइएको हुनु हूँदैन । अन्य सामग्रीहरु जस्तै डोरी वा रोप (Rope), क्लिल्स, ल्याडर बलियो तथा काम गर्ने अवस्थामा हुनु पर्दछ । प्रयोग गर्नु भन्दा अगाडि स्काफोल्डिङ्गका सम्पूर्ण सामग्रीहरु अनुभवी तथा दक्ष व्यक्तिबाट निरीक्षण गर्नु पर्दछ । कमजोर तथा काम नदिने सामग्रीहरु प्रष्ट चिनो लगाई निर्माणस्थलबाट हटाउनु पर्दछ ।

फाउन्डेशन

हरेक स्काफोल्ड राम्रो जगमा उभिएको हुनु पर्दछ । स्काफोल्डको फाउन्डेशन स्काफोल्डका सबै लिफ्टमा राखिएको लोड र स्काफोल्डको आफैन लोड सजिलै बहन गर्न सक्ने हुनु पर्दछ । स्टिल वा कंक्रिट जस्तो कडा सतह भएमा स्ट्राइप्डहरु सिधै सतहमा राख्न सकिन्छ । लोडलाई ठूलो क्षेत्रमा सुरक्षित रूपमा वितरण गर्नका लागि बेस प्लेट र सोल बोर्ड प्रयोग गर्नु पर्दछ ।

काम गर्ने प्लेटफर्म (Working Platform)

प्लेटफर्म जमिन देखि २ मिटर वा सो भन्दा बढी भएमा बोर्डले बन्द गरिएको र गार्ड रेल (Guard Rails) तथा टो (Toe) बोर्ड राखिएको हुनु पर्दछ । मेटेरियल्स टो (Toe) बोर्डको उचाई भन्दा बढी उचाईमा थुपारिएको वा थुपार्नु पर्ने भए मेटेरियल्स खस्नबाट जोगाउनका लागि उपयुक्त रोकावट इरेक्ट गर्नु पर्दछ ।

काम गर्ने प्लेटफर्मको चौडाई न्युनतम ६०० मि.मि. हुनु पर्दछ र कुन कुन प्रयोजनका लागि डिजाईन गरिएको हो, विवरण प्रष्ट उल्लेख गरिएको हुनु पर्दछ । प्लेटफर्मको चौडाई सुरक्षित र कुनै जोखिम नभएको पहुँचको साधन व्यवस्था गरिएको हुनुपर्दछ । प्राय गरेर र पहुँचको साधन भन्याङ्ग हुन्छ ।

भन्याङ्ग (Access Ladder)

ल्याडरका स्टाईल (Stiles) लाई टपरेलको ट्रून्सम साइडमा ७५ डिग्रीको कोणमा ल्याडर क्लेम्प वा रोप ले बान्नुपर्छ । तिन मिटरदेखि चार मिटर सम्मको ल्याडरलाई दुई ठाउंमा सर्पोट बांधे हुन्छ ।



स्काफोल्डहरुमा पर्ने भार

स्काफोल्डमा स्वीकृत सिमाभन्दा बढी भार नपरोस भनेर विशेष ध्यान दिनु पर्दछ । गरुङ्गा मेटेरियल्स ईटाहरु आदि स्ट्राइप्डको नर्जिकै राख्नु पर्दछ र सकेसम्म मेटेरियल्स समानरूपले वितरण गर्नु पर्दछ ।

मेनेजमेन्ट

मेटेरियल्स आवश्यक परेको बखतमा निर्माणस्थलमा पुऱ्याउनु पर्दछ र काम सकिए पछि त्यहाँबाट हटाई भण्डारण गर्नु पर्दछ । चाहिएको समयमा चाहिएका विभिन्न मेटेरियल्स आवश्यक संख्यामा निर्माण स्थलमा उपलब्ध हुने कुरा सुनिश्चित गर्नु पर्दछ । सामान्यतया यी मेटेरियल्स स्काफोल्डिङ्ग डिपोमा भण्डारण गरिएको हुन्छ र त्यहाँबाट प्राप्त हुन्नन् ।

लोकेसन सफा गर्दा ध्यान दिनु पर्ने कुराहरु

१. लोकेसनलाई सधै सफा सुग्घर राख्ने ।
२. लोकेसनभित्र चुरोट पिउनु, दौडनु वा ठट्टा गर्नु हुँदैन ।
३. लोकेसनभित्र सम्पूर्ण शरीर ढाक्ने गरी कपडा र व्यक्तिगत सेफ्टीका उपकरण (PPE) लगाउने ।
४. धारिलो वस्तु वा टुल्स जहाँ त्यही नराख्ने ।
५. भुईमा पोखिएको तेल, रङ्ग, ग्रिज तथा अन्य तरल पदार्थ तुरुन्तै हटाउने ।

६. लोकेसन नजिक प्रज्वोलनशिल सामग्री भण्डारण नगर्ने ।
७. लोकेसनमा पुग्दो प्रकाश (उज्यालो बत्तीहरु) राख्ने ।
८. लोकेसनमा उपयुक्त अग्नि नियन्त्रक यन्त्र राख्ने ।

सम्पदन निर्देशिका

कार्य : फिक्स स्काफोल्डिङ टावर इरेक्सन गर्ने

सि.नं	खुदकिलाहरू	गरे	गरेनन
१.	टुल्स र इक्विपन्टहरु जम्मा गर्ने		
२.	सोल बोर्ड/बेस प्लेट ठीक ठाउँमा सेट गर्ने		
३.	भर्टिकल लेभलमा बेसप्लेट माथि पहिलो र दोस्रो स्ट्याण्डर्डहरुको लागि ट्युबहरु खडा गर्ने		
४.	लेड्जरलाई डबल कप्लार प्रयोग गरेर होरिजन्टल लेभलमा दुवै स्ट्याण्डर्डसँग जडान गर्ने (बटम लिफ्टको लागि बेस प्लेट देखि २३ से.मि. देखि ३० से.मि.को उचाईमा) (लेड्जरको किनारा स्ट्याण्डर्डबाट कम्तिमा ५ से.मि. हुनु पर्दछ)		
५.	डबल कप्लार प्रयोग गरेर तेस्रो स्ट्याण्डर्डलाई होरिजन्टल लेभलमा ट्रान्समसँग जडान गर्ने (बक्स स्प्यानर प्रयोग गरेर बोर्डहरु जाँच गर्ने)		
६.	आयताकार डिभाइस (बेस प्लेट) प्रयोग गरेर जोडिएको संरचनाको समकोण (९० डिग्री) जाँच गर्ने		
७.	डबल कप्लार प्रयोग गरेर ट्रान्समलाई होरिजन्टल लेभलमा दोस्रो र तेस्रो स्ट्याण्डर्डसँग जडान गर्ने		
८.	ट्रान्सम खोल्ने र खोलेको ट्रान्सम पहिलो र चौथो स्ट्याण्डर्डसँग जडान गर्ने		
९.	डबल कप्लार प्रयोग गरेर लेड्जरलाई होरिजन्टल लेभलमा पहिलो र दोस्रो स्ट्याण्डर्डसँग जडान गर्ने		
१०.	लेड्जर खोल्ने र खोलेको लेजर तेस्रो र चौथो स्ट्याण्डर्डसँग जडा गर्ने		
११.	बोर्डहरु (सुरक्षित कामको लागि कम्तिमा ३ वटा) बटम लिफ्टमा राख्ने		
१२.	डबल कप्लार प्रयोग गरेर र पहिलो लिफ्टको लागि लेड्जर जडान गर्ने (अधिकतम उचाई २.५ मिटर हुनु पर्दछ)		
१३.	सिङ्गल कप्लार प्रयोग गरेर एउटा ट्रान्समलाई विस्तारै दुवै लेड्जर माथि जडान गर्ने र दोस्रो लेड्जरको होरिजन्टल लेभल पहिलो लेड्जरको होरिजन्टल लेभलमा सेट गर्ने		
१४.	स्विभेल कप्लार (Swivel Couplars) प्रयोग गरेर ब्रेसलाई नोड प्वाईन्ट मुनि र अपर नोड (लेड्जर साईड) मा स्ट्यान्डर्डसँग जडान गर्ने		
१५.	स्ट्यान्डर्डलाई ठाडो लेवल गर्नको लागि लेड्जर साईडको ब्रेसको टुप्पो साईडबाट सुरु गर्ना।		
१६.	ट्रान्समको साईडको स्ट्याण्डर्डलाई ठाडोपनको लागि लेभल गर्ने		
१७.	सिङ्गल कप्लार प्रयोग गरेर इन्टरमेडियट ट्रान्सम जडान गर्ने		
१८.	बोर्डहरु एकछेउमा मिलाएर बोर्ड लिफ्टमा मिलाएर राख्ने।		
१९.	डबल कप्लार प्रयोग गरेर लेजर साईडको गार्ड रेलिङ ०.९७ मिटर देखि १.१५ मिटरको उचाईमा बाध्ने		
२०.	एक्सेस वे कायम गर्नको लागि पुन्छ्योन ट्युब १.५ मिटरमा को प्रयोग गर्ना।		
२१.	डबल कप्लार प्रयोग गरेर एक्सेस वे कायम गर्दै मिडल गार्ड रेल बाँध्ने		
२२.	सिङ्गल कप्लार प्रयोग गरेर पुन्छ्योन ट्युब (एक्सेस वे) बाट टो बोर्डहरु (Toe Boards) बाध्न सुरु गर्ने		
२३.	एक्सेस वे को लागि ल्याडरलाई ७५ डिग्रीको कोणमा जडान गर्ने		

अभ्यास : ९. फिक्स स्काफोल्डिङ टावर इरेक्सन गर्ने

कार्य :

२ मिटर × २ मिटर × ४ मिटरको फिक्स्ड टावर खडा गर्नु होस् ।

मार्ग निर्देशन :

दक्ष वा लाईसेन्स प्राप्त प्रशिक्षक/सुपरिवेक्षकको सुपरिवेक्षणमा सम्पादन निर्देशिका अनुसार कार्य गर्ने

समय :

३६ घण्टा



शिर्षक : १०. फिक्स स्काफोल्डङ्ग टावर डिस्मेन्टल गर्ने

पाठ योजना : १०. फिक्स स्काफोल्डङ्ग टावर डिस्मेन्टल गर्ने

सिकाइका उद्देश्यहरु

- फिक्स स्काफोल्ड टावर डिस्मेन्टल गर्नु भन्दा अगाडि हटाउनुपर्ने अनावश्यक मेटेरियल्सको पहिचान गर्ने
- खोलिएका मेटेरियल्स छुट्याएर राख्ने सम्बन्धमा छलफल गर्ने
- फिक्स स्काफोल्ड टावर डिस्मेन्टल गर्ने विधि वर्णन गर्ने

के ? (क्रियाकलापहरु, मुख्य बुँदाहरु, प्रश्नहरु)	विधिहरु	दृष्टि मेटेरियल्स	समय
पाठको परिचय			
<ul style="list-style-type: none"> ■ प्रश्न सोच्ने, “ इरेक्सन गरिएको स्काफोल्ड कसरी खोल्नु हुन्छ ? ” ■ प्रतिक्रियाहरूलाई पाठको शिर्षकसँग जोड्ने ■ पाठको उद्देश्यहरु उल्लेख गर्ने 	मस्तिष्क मन्थन	तस्वीरहरु / पोष्टरहरु	८ घण्टा
मुख्य भाग			
<ul style="list-style-type: none"> ■ “स्काफोल्डङ्गहरुमा प्रयोग हुने नचाहिएका, खोलेका, हटाउनु पर्ने मेटेरियल्स खोज्ने” अभ्यास दिने ■ स्काफोल्डङ्ग मेम्बरहरु खोल्नेक्रम वारे छलफल गर्ने ■ स्काफोल्डङ्ग मेम्बर तथा पार्ट्स भण्डारण गर्ने स्थान वारे वर्णन गर्ने ■ खोलिएका मेटेरियल्स संचालन वारे छलफल गर्ने ■ फिक्स्ड टावर डिस्मेन्टल गर्ने सीप प्रदर्शन गर्ने ■ प्रत्येक समूहलाई फिक्स्ड टावर डिस्मेन्टल गर्ने अभ्यास दिने ■ स्काफोल्डका हरेक मेम्बर तथा पार्ट्स तिनीहरुको आफ्नो स्थानमा भण्डारण गर्ने अभ्यास दिने ■ व्यारिकेड एरिया हटाउने अभ्यास दिने ■ सुधारको लागि पृष्ठपोषण तथा सुझाव दिने 	सामुहिक कार्य दृश्यात्मक छलफल दृश्यात्मक छलफल दृश्यात्मक छलफल प्रदर्शन सामुहिक कार्य सामुहिक कार्य सामुहिक अभ्यास	फिलप चार्ट तस्विरहरु तस्विरहरु तस्विरहरु वास्तविक वस्तु वास्तविक वस्तु	
सारांश			
<ul style="list-style-type: none"> ■ निम्न प्रश्नहरु सोधी पाठलाई समाप्त गर्ने : <ul style="list-style-type: none"> ○ डिस्मेन्टल गरिएका मेटेरियल्स छुट्याउने (Segregation) भनेको के हो ? ○ टावरका खोलिएका मेटेरियल्स कसरी व्यवस्थापन गर्नु हुन्छ ? ○ फिक्स स्काफोल्डमा प्रयोग हुने कप्लारको नाम के हो ? ○ ल्याडरलाई अड्याउनको लागि कुन क्ल्याम्प प्रयोग गरिन्छ ? ○ प्रशिक्षार्थीहरूलाई अर्को पाठवारे जानकारी दिने 	प्रश्नोत्तर		

परिचय

स्काफोल्ड टावर डिस्मेन्टल गर्दा बाँकी संरचनाको स्थिरतामा असर पर्ने कुनै पनि पार्टस हटाउनु हुँदैन । डिस्मेन्टल गर्दा खेरी महत्वपूर्ण सम्बेदनशील भाग खोल्नुपर्ने चरणमा पुगेपछि त्यस्तो भाग खोल्नु अगाडि स्थिरता सुनिश्चित गर्न त्यस्तै कुनै भाग जडान वा प्रयाप्त हुने गरी अरु नै कुनै मेम्बर उपयुक्त ठाउँमा जडान गर्नु पर्दछ ।

डिस्मेन्टल

स्काफोल्ड डिस्मेन्टल क्रम स्काफोल्ड इरेक्सन गर्ने कार्यको ठीक उल्टो हुनै पर्दछ भन्ने छैन । सामान्यतया, स्काफोल्डहरु एक छेउबाट अर्को छेउ खोल्ने होइन कि क्रमशः माथिल्लो लिफ्टबाट तल्लो लिफ्ट गरेर खोल्नु पर्दछ, तथापि खोल्नु अगाडि सम्बन्धित जोखिम व्यवस्थापनमा दृष्टि पुऱ्याउनु पर्दछ । विशेष गरेर ठिडिई रहन पर्ने स्काफोल्डलाई उत्तोलकले सपोर्ट दिनुपर्ने अवस्थामा टाई र ब्रेसमा विशेष ध्यान नपुऱ्येल स्काफोल्ड भर्टिकल सेक्सनमा एक छेउबाट अर्को छेउ तरफ खोल्दै जानु पर्दछ ।

स्काफोल्डज्ञमा सुरक्षा कायम गर्न अपनाउनु पर्ने केहि मापदण्डहरु (Norms)

- उचाईमा गरिनु पर्ने सबै कार्यका लागि उचित योजना र प्रबन्ध गर्नु पर्दछ ।
- उचाईको काममा संलग्न व्यक्ति सक्षम र दक्ष हुनु पर्दछ ।
- उचाईमा काम गर्दा हुने जोखिम मूल्याङ्कन गर्नु पर्दछ र उपयुक्त उपकरण छानौट तथा प्रयोग गर्नु पर्दछ ।
- कमजोर सतहबाट हुने जोखिम उपयुक्त किसिमले नियन्त्रण गर्नु पर्दछ ।
- उचाईमा काम गर्नु पर्ने उपकरण राम्रोसँग परिक्षण गरेर मात्र प्रयोग गर्नु पर्दछ ।

सम्पादन निर्देशिका

कार्य : फिक्स स्काफोल्डिंग टावर डिस्मेन्टल गर्ने । समय: ६ घण्टा

सि.नं	खुद्दफिलाहरू	गरे	गरेनन
१.	त्याडर प्रयोग गरेर टावरमा चढने		
२.	त्याडर खोल्ने		
३.	सिङ्गल कप्लार र टो बोर्डहरू, पुन्च्योन, गाडरिल, ट्रान्समहरू, लेड्जरहरू, कप्लारहरू खोल्ने र बकेट र डोरी (Rope) प्रयोग गरेर सुरक्षित तवरले भुईतिर पठाउने		
४.	ब्रेसहरू, प्लेटफर्म, लिफ्ट र कप्लारहरू खोल्ने		
५.	फुट लिफ्टमा कुनै एउटा ट्रान्सम खोल्ने र क्रमस ट्रान्सम खोलेको साइडको एयटा कुनै पनि स्ट्रान्डर्ड निस्कने गरि एउटा लेड्जर खोली एउटा स्ट्रान्डर्ड खोल्ने।		
६.	क्रमस तिनवटा स्ट्रान्डर्ड मध्य दुईवटा मात्र स्ट्रान्डर्ड रहनेगारि लेड्जर वा ट्रान्सम खोली एउटा स्ट्रान्डर्ड खोल्ने।		
७.	दुईवटा स्ट्रान्डर्ड लाई सुरक्षित गरि खोल्ने।		
८	टुल्स, फिटिङ्सहरू र सामग्रीहरू जम्मा गरी भण्डारण गर्ने		
९	लोकेसन सफा र सुधर राख्ने		

शिर्षक : ११. मोवाईल स्काफोल्डिङ टावर इरेक्सन गर्ने

पाठ योजना: ११. मोवाईल स्काफोल्डिङ टावर इरेक्सन गर्ने


सिकाईका उद्देश्यहरु

- मोवाईल स्काफोल्डिङ टावर वारे वर्णन गर्ने
- मोवाईल टावर इरेक्सन गर्ने विधि वारे वर्णन गर्ने
- प्लान (Plan) ब्रेसको वारे वर्णन गर्ने
- कास्टर छिल र एक्सेस ल्याडर (Access Ladder) वारे वर्णन गर्ने

के ? (क्रियाकलापहरु, मुख्य बुँदाहरु, प्रश्नहरु)	विधिहरु	दृष्य मेट्रियल्स	समय
पाठको परिचय			२३ घण्टा
<ul style="list-style-type: none"> ■ “हस्पिटल वा रेस्टुरेन्टमा ट्र्ली के काममा प्रयोग हुन्छ ? भनि प्रश्न सोध्ने । ■ प्रतिक्रियाहरूलाई पाठसंग जोड्ने ■ पाठको उद्देश्य बताउने 	मस्तिष्क मन्थन	पोष्टरहरु	
मुख्य भाग			
<ul style="list-style-type: none"> ■ मोवाईल टावर स्काफोल्डलाई परिभाषित गर्ने ■ मोवाईल टावरमा प्रयोग हुने भागहरु वर्णन गर्ने ■ प्रशिक्षार्थीहरूलाई “फिलप चार्टमा मोवाईल टावर स्काफोल्डको ड्रईङ गर्ने” कार्य दिने ■ ड्रईङ कक्षामा प्रस्तुत गर्ने ■ प्लान ब्रेसको परिभाषा वर्णन गर्ने ■ “मोवाईल टावर इरेक्सन गर्ने” कार्य प्रदर्शन गरेर देखाउने ■ हरेक समुहलाई “मोवाईल टावर इरेक्सन गर्ने” सामुहिक अभ्यास दिने ■ सुधारको लागि आवश्यक परेमा सुझाव दिने 	दृश्यात्मक छलफल दृश्यात्मक छलफल सामुहिक कार्य	पोष्टरहरु पोष्टरहरु फिलप चार्ट	
सारंश			
<ul style="list-style-type: none"> ■ निम्न प्रश्नहरु सोधेर पाठको सारंश बताउने: <ul style="list-style-type: none"> ○ मोवाईल टावर भनेको के हो ? ○ फिल्स टावर र मोवाईल टावरमा के फरक छ ? ○ हामीले अपनाउनु पर्ने सावधानीहरु के के हुन् ? ○ प्लान ब्रेस भनेको के हो ? ■ पाठको सार बताउने र अर्को पाठवारे जानकारी दिने 	दृश्यात्मक छलफल	मोवाईल टावर स्काफोल्डको पोष्टर	

परिचय

काम संचालन गर्नको लागि हिडाउन सकिने टावरलाई मोवाईल टावर भनिन्छ । स्ट्याण्डर्ड स्टिल स्काफोल्ड टयुब र फिटिङ्गस्वाट निर्माण गरिने टावरहरु हिडाउन सजिलोको लागि कास्टर वा क्लिलबाट पनि जडान गर्न सकिन्छ । तिनीहरुले प्राय गरेर बेस एरियावाट वाहिर प्रोजेक्सन नगरिएको एउटा मात्र प्लेट फर्मलाई सपोर्ट गर्दछन् । यिनीहरुमा हेन्डरेल तथा टो बोर्ड राखिएको हुन्छ । प्लेटफर्म सम्म पुग्ने त्याडर संरचनाको भित्रवाट वा बाहिरवाट पनि हुन सक्दछ ।



फाउन्डेशन

मोवाईल स्काफोल्ड टावर कडा तथा समतल सतहबाट मात्र हिडाउनु वा प्रयोग गर्नु पर्दछ । लोड प्रसारण वा फैलावाट गर्न र टावर सुरक्षित र सजिलोसँग हिडाउनको लागि अस्थायी फाउन्डेशन वा ट्र्याक निर्माण गर्नु पर्ने पनि हुन सक्छ । यो अस्थायी फाउन्डेशनको निर्माण त्यसमुनिको जमिनको कुनै पनि स्थानमा त्यसले बहन गर्ने क्षमता ननाढ्ने गरी र स्थिरता हुने गरी निर्माण गर्नु पर्दछ ।

कास्टर

टावरको साईज र लोडसँग मिल्नेगारी उपयुक्त कास्टर क्लिल छनौट गर्नु पर्दछ । कास्टर क्लिलमा त्यसले बहन गर्न सक्ने सुरक्षित भार उल्लेख गरिएको हुन्छ । यिनीहरु टावर सरेमा वा जमिनको सम्पर्कबाट क्लिल विच्छेद भएको खण्डमा पनि नखुस्ने गरी टावरको अन्तिम क्यारियरमा जडान गर्नु पर्दछ । तिनीहरुमा अचानक नखुस्नेको वा नहिउने खालका प्रभावकारी क्लिल ब्रेक जडान गरिएको हुनु पर्दछ । टावर स्थिर राख्नको लागि




स्याण्ड व्याग, कंकिट ब्लक जस्ता डेड लोड राखिएको खण्डमा कास्टर क्लिलले थप भार बहन गर्न सक्ने क्षमता जाँच गर्नु पर्दछ ।

स्थिरता

टावरको स्थायित्वको लागि राईटिङ मोमेन्ट (टावरलाई सिधा ठाडो राख्नको लागि लाग्ने बल) र ओभर टर्निङ मोमेन्ट (हावाले गर्दा आउने बल वा क्लिलले दिने लोड जस्तो इसेन्ट्रीक लोड) को अनुपात अन्तराष्ट्रिय मापदण्ड (International Standard) भन्दा बढी हुनु पर्दछ ।

प्लान ब्रेसिंग

होरिजन्टल टाई स्पेसिङ्गको मापदण्ड पुरा गर्न नसकेको खण्डमा प्लान ब्रेसिङ्ग दिनुपर्दछ । यो ब्रेसिङ्ग गरिए पनि टाई प्लाईन्टहरु विचको अधिकतम होरिजन्टल दुरी ९.६ मिटर भन्दा नाघ्नु हुँदैन ।



मोवाईल टावर इरेक्सन गर्दा ध्यान दिनुपर्ने सुरक्षा चेकलिष्ट

- ✓ जमिनको सतह कडा र समतल भएको सुनिश्चित गर्ने ।
- ✓ स्ट्राउण्डरहरु सिधा भर्टिकल र स्थिर हुनु पर्दछ ।
- ✓ लेड्जरहरु र ट्रान्समहरु होरिजन्टल लेवलमा हुनु पर्दछ ।
- ✓ स्ट्राउण्डरहरु र ट्रान्समहरु होरिजन्टल लेवलमा नजिकमा जडान गरिएको हुनु पर्दछ ।
- ✓ सबभन्दा तल्ला लडेजर तथा ट्रान्समहरु सकभर कास्टरको नजिकमा जडान गरिएको हुनु पर्दछ ।
- ✓ बेस लिफ्ट र डेकको लेभल मुनि लगायत हरेक अल्टरनेट लिफ्टमा ब्रेसिंग गर्नु पर्दछ ।
- ✓ ल्याडर टावरको साँगुरो साईडपटी जडान गर्नु पर्दछ र टावर सजिलै चल्न सकोस भनेर ल्याडरको तल्लो भाग (Foot) कास्टरबाट १५० मि.मि. को स्पष्ट दुरीमा हुनु पर्दछ ।
- ✓ एउटा मात्र वर्किङ्ग प्लेटफर्म राख्न सकिन्छ ।
- ✓ गाडरिल र टो वोर्ड ठिक ठाउँमा राखिएको र राम्रोसँग जडान गरिएको हुनु पर्दछ ।
- ✓ सहि कप्लार प्रयोग गरिएको र राम्रोसँग कसिएको जाँच गर्नु पर्दछ ।
- ✓ दयुबहरु टुटफुट भएको, छेउ विग्रिएको र खिया लागेको वा नलागेको जाँच गर्नु पर्दछ ।
- ✓ कास्टर क्लिल राम्रो अवस्थामा भए नभएको जाँच गर्ने ।
- ✓ टावरहरु खराव मौसमबाट वा रेखदेख नहुँदा पनि तोडफोडहरुबाट सुरक्षित हुनु पर्दछ ।

निष्कर्ष

वर्किङ्ग प्लेटफर्मको लेभलमा कहिले पनि होरिजन्टल फोर्स लगाउनु हुँदैन । टावरको बाहिर पट्टीबाट उल्लेख्य लोड पनि उठाउनु हुँदैन । मोवाईल टावरहरु समतल सतहमा मात्र प्रयोग गर्नु पर्दछ, सर्वे वा चल्ने सम्भावना हुने भएकोले स्लोप भएको जमिनमा निर्माण गर्नु हुँदैन । मोवाईल टावरहरु वर्किङ्ग प्लेटफर्ममा मानिस तथा सामग्रीहरु भएको बखत कहिले पनि सार्नु हुँदैन । टावर सार्दा सम्भव भएसम्म तल्लो प्लाईन्टहरु ठेलेर सार्नु पर्दछ ।

सम्पादन निर्देशिका

कार्य: मोवाईल टावर इरेक्सन गर्ने ।

सि.नं.	खुड्किलाहरु	गरे	गरेनन
१	टुल्स एण्ड मेटेरियल्स जम्मा गर्ने ।		
२	सोल बोर्ड/बेस प्लेट ठीक ठाउँमा राख्ने ।		
३	दिईएको नाप बमोजिम बेसप्लेटमा भर्टिकल लेभल हुने गरी पहिलो र दोस्रो स्ट्रियाण्डर्डहरु इरेक्सन गर्ने ।		
४	बटम लिफ्टको लागि बेस प्लेट बाट ०.२५ मिटर देखि ०.३० मिटरसम्मको उचाईमा कप्लार प्रयोग गरेर लेड्जरलाई पहिलो र दोस्रो स्ट्रियाण्डर्डसँग जोड्ने		
५	डबल कप्लार प्रयोग गरेर ट्रान्समलाई दोस्रो र तेस्रो स्ट्रियाण्डर्डहरुसँग होरिजन्टल लेभलमा जोड्ने		
६	बेस प्लेट प्रयोग गरेर जडान गरिएको संरचनाको समकोण जाँच गर्ने		
७	डबल कप्लार प्रयोग गरेर ट्रान्समलाई दोस्रो र तेस्रो स्ट्रियाण्डर्डसँग जडान गर्ने		
८	ट्रान्सम खोल्ने र खोलिएको ट्रान्समलाई पहिलो र चौथो स्ट्रियाण्डर्डसँग जडान गर्ने ।		
९	डबल कप्लार प्रयोग गरेर लेड्जरलाई पहिलो र दोस्रो स्ट्रियाण्डर्डसँग जडान गर्ने ।		
१०	लेड्जर खोल्ने र खोलिएको लेड्जरलाई तेस्रो र चौथो स्ट्रियाण्डर्डसँग जडान गर्ने ।		
११	बेस प्लेट खोल्ने र बेस प्लेटको सट्टा कास्टर क्लिल जडान गर्ने ।		
१२	सुरक्षित भएर काम गर्नको लागि कमितमा ३ पिस बोर्ड लिफ्टको बटममा राख्ने ।		
१३	डबल कप्लार प्रयोग गरेर अधिकतम उचाई २.५ मिटर नबढ्ने गरी लेड्जर जडान गरी हरीजेन्टल लेवल गर्ने ।		
१४	सिङ्गल कप्लार प्रयोग गरेर एउटा ट्रान्समलाई विस्तारै दुवै लेड्जरसँग बाध्ने र दोस्रो लेड्जरको लेभल पहिलो लेड्जरको लेभलमा सेट गर्ने ।		
१५	स्वभेल कप्लार प्रयोग गरेर ब्रेसलाई स्ट्रियाण्डर्डसँग लेजर साईडको नोड प्वाईन्ट मुनि र नोड प्वाईन्ट माथि बाँध्ने ।		
१६	लेड्जर साईडको स्ट्रियाण्डर्डहरु भर्टिकल लेभल गर्ने ।		
१७	ट्रान्सम साईडको स्ट्रियाण्डर्डहरु भर्टिकल लेभल गर्ने ।		
१८	सिङ्गल कप्लार प्रयोग गरेर इन्टरमेडियट ट्रान्जम जडान गर्ने ।		
१९	प्लेटफर्म भित्र एक्सेस होल राख्ने बोर्डहरु राख्ने ।		
२०	डबल कप्लार प्रयोग गरेर लेड्जर साईडको गार्ड रेलिङ ०.९७ मिटर देखि १.१५ मिटरको उचाईमा बाध्ने ।		
२१	डबल कप्लार प्रयोग गरेर मिडल गार्डरेल ०.५ मिटरको उचाईमा स्ट्रियाण्डर्डहरुसँग बाँध्ने ।		
२२	डबल कप्लार प्रयोग गरेर पुन्योनलाई गार्डरेलसँग बाँध्ने ।		
२३	सिङ्गल कप्लार प्रयोग गरेर टो बोर्डलाई स्ट्रियाण्डर्डहरु र पुन्योनहरुसँग बाँध्ने ।		
२४	रोप वा ल्याडर कल्याण्पको प्रयोग गरेर ल्याडरलाई बटम लिफ्टबाट टावर भित्रको एक्सेस होलमा छिराएर जडान गर्ने ।		
२५	डबल कप्लारहरु प्रयोग गरेर प्लान/क्रस ब्रेसलाई बटम लिफ्ट मुनि स्ट्रियाण्डर्डहरुसँग बाँध्ने ।		

अभ्यास : ११. मोवाईल स्काफोल्डिङ टावर इरेक्सन गर्ने

कार्य :

२ मिटर × २ मिटर × ४ मिटरको मोवाईल स्काफोल्ड टावर इरेक्सन गर्नुहोस् ।

मार्गदर्शन :

दक्ष वा लाईसेन्स प्राप्त प्रशिक्षक/सुपरिवेक्षकको सुपरिवेक्षणमा सम्पादन निर्देशिका अनुसार कार्य गर्ने

समय :

२० घण्टा



शिर्षक : १२. मोबाईल स्काफोलडिङ्ग टावर डिस्मेन्टल गर्ने

पाठ्योजना : १२. मोबाईल स्काफोलडिङ्ग टावर डिस्मेन्टल गर्ने

सिकाइका उद्देश्यहरु

- मोबाईल टावर डिस्मेन्टल गर्ने विधि वारे वर्णन गर्ने
- लोकेसन सफा राख्नको महत्वको वारेमा वर्णन गर्ने

के ? (क्रियाकलापहरु, मुख्य बुँदाहरु, प्रश्नहरु)	विधिहरु	दृश्य मेटेरियल्स	समय
<p>पाठको परिचय</p> <ul style="list-style-type: none"> ■ “इरेक्सन गरिएको मोबाईल टावर कसरी डिस्मेन्टल गर्नु हुन्छ ?” भनि प्रश्न सोध्ने । ■ जवाफलाई पाठको शिर्षकसँग जोड्ने । ■ पाठको उद्देश्यहरु वताउने । 	मौखिक प्रश्न	तस्विरहरु/पोष्टर	६ घण्टा
<p>मुख्य भाग</p> <ul style="list-style-type: none"> ■ “स्काफोलडिङ्गहरुमा प्रयोग हुने खोलिएका, नचाहिने र हटाउनुपर्ने मेटेरियल्स के के हुन् ?” भनि प्रश्न गर्ने । ■ स्काफोलडिङ्ग डिस्मेन्टल गर्दा प्राथमिकतामा डिस्मेन्टल गर्नुपर्ने वा मेम्बरहरुको खोल्ने क्रम वारे छलफल गर्ने । ■ डिस्मेन्टल गरिएका स्काफोलडिङ्ग मेम्बर तथा पार्टसहरु भण्डारण गर्ने स्थान वारे वर्णन गर्ने । ■ मोबाईल टावर डिस्मेन्टल गर्ने सीप प्रदर्शन गर्ने । ■ प्रत्येक समूहलाई मोबाईल टावर डिस्मेन्टल गर्ने अभ्यास दिने । ■ खोलिएका स्काफोलडिङ्ग मेम्बर तथा पार्टसहरु तिनीहरुको आफ्नो स्थानमा राख्ने अभ्यास दिने । ■ ब्यारिकेड गरिएको क्षेत्रलाई सफा गर्ने अभ्यास दिने । ■ सुधारको लागि सुझाव दिने । 	मस्तिकष्क मन्थन दृश्यात्मक छलफल छलफल प्रदर्शन निर्देशित अभ्यास निर्देशित अभ्यास निर्देशित अभ्यास	फिलप चार्ट ड्रईंग	
<p>सारांश</p> <ul style="list-style-type: none"> ■ निम्न प्रश्नहरु सोधी पाठ सम्पन्न गर्ने: <ul style="list-style-type: none"> ○ मोबाईल टावरको कास्टर विल कसरी डिस्मेन्टल गर्नुहुन्छ ? ○ मोबाईल टावर सिधै वालुवामाथि निर्माण गर्न सकिन्छ ? ○ मोबाईल टावर निर्माण गर्नुको उद्देश्य के हो ? ○ गाडेरेलको उचाई कति हुनु पर्दछ ? ■ पाठको सार वताउने र प्रशिक्षार्थीहरुलाई आगामी पाठवारे जानकारी दिने । 	दृश्यात्मक छलफल		

अध्ययन सामग्रीहरु : १२. मोबाईल स्काफोल्डिङ टावर डिस्मेन्टल गर्ने

परिचय

मोबाईल स्काफोल्ड या त सपोर्ट गरिएको हुनु पर्दछ वा भुण्डयाइएको हुनु पर्दछ । भृत्यकन वा खस्कनबाट रोक्न आवश्यक परेको ठाउँमा राम्रोसँग पुरदो टेका लगाईएको वा ब्रेस गरिएको हुनु पर्दछ । स्काफोल्डको स्थिरताको सुनिश्चित हुने गरी डिजाईन र निर्माण नगरिए सम्म भवन वा संरचनामा बलियोसँग जोडिएको हुनु पर्दछ । स्काफोल्ड टावर डिस्मेन्टल बाँकी संरचनाको स्थिरतामा असर पर्ने कुनै पनि भाग हटाउनु हुँदैन । डिस्मेन्टल गर्दा खेरी महत्वपूर्ण सबेदनशील भाग खोल्नुपर्ने चरणमा पुगेमा त्यस्तो भाग डिस्मेन्टल गर्नु अगाडि स्थिरता सुनिश्चित गर्न त्यस्तै कुनै भाग जडान वा प्रयाप्त हुनेगरी अरु नै कुनै मेम्बर उपयुक्त ठाउँमा जडान गर्नु पर्दछ ।

मोबाईल टावर डिस्मेन्टल गर्दा ख्याल राख्नु पर्ने कुराहरु

- लाईट ड्युटी एक्सेस टावर (Light duty access tower) मुख्य गरेर रंग लगाउने, साधारण मर्मत गर्ने जस्ता हलुका काममा प्रयोग गरिन्छ र प्रति वर्ग मिटर १.५ किलो न्युटन भन्दा बढी लोड थाम्न सक्दैन । यो लोड एक वर्ग मिटरमा २ जना मानिस उभिए बराबर हुन्छ ।
- क्यामेरा टावर वा वेल्डिङ प्लेटफर्म जस्ता हेभी ड्युटी टावर माथि उल्लेख गरिएको लोड भन्दा बढी डिस्ट्रिब्युटेड लोड थाम्न सक्ने हुनु पर्दछ । यस्ता टावरहरु प्राय स्थिर (Stationary) जस्तै हुन्छन् र यिनीहरुको डिजाईन गर्न र इरेक्सन गर्न विशेषज्ञको सुझाव लिनु पर्दछ ।
- स्थिर वा स्टेसनरी टावरहरु नचल्ने र बढी स्थिर हुने अर्थमा मात्र मोबाईल टावरहरु भन्दा भिन्न हुन्छन् । यिनीहरु मोबाईल टावर भन्दा बढी उचाईमा निर्माण गरिन्छ र अक्सर थप स्थिरता दिनको लागि बाँधिएको वा एड्कर गरिएको हुन्छ ।



स्काफोल्डको सेफ्टीको लागि सुझाव

स्काफोल्डिङमा काम गर्ने व्यक्तिलाई कार्य क्षेत्रमा आईपर्ने खतराबाट सुरक्षा प्रदान गर्नको लागि निम्न सुझावहरु मार्ग निर्देशनको रूपमा प्रस्तुत गरिएको छ ।

- सेफ्टी कोड जाँच गर्ने
- कप लगास् निरीक्षण र जाँच गर्ने
- राम्रो फुट (Foot) बाट शुरुवात गर्ने
- ब्रेसिङ्हरु छिटो परिवर्तन नगर्ने
- विग्रिएका भागहरु हटाउने
- स्काफोल्डलाई विल्डिङसंग बाँध्ने
- स्काफोल्डिङ्हलाई बढी लोड नदिने
- मेटल क्याट वाकस् वा प्लेटफर्महरु प्रयोग गर्ने
- चलिरहेको स्काफोल्डमा नचढूने
- ब्रेसहरुमा नचढूने
- काम गर्ने तह प्रोजेक्ट गर्ने वा बाहिर निकाल्ने
- टावरहरुमा डबल गाडेरिल प्रयोग गर्ने



सम्पादन निर्देशिका

कार्य : मोवाईल टावर डिस्मेन्टल गर्ने । समय: ५ घण्टा

क्र.सं.	खुद्दिकिलाहरु	गरे	गरेनन
१.	ल्याडर्ड खोल्ने		
२.	सिङ्गल कप्लार र टो बोर्ड, पुन्च्योन, गाडरिल, ट्रान्समहरु, लेड्जरहरु, कप्लारहरु खोली बकेट र रोपको प्रयोग गरेर सुरक्षित रूपले भुईमा पठाउने		
३.	ब्रेसहरु, प्लेटफर्म लिफ्ट र कप्लारहरु हटाउने		
४.	फुट लिफ्टमा कुनै एउटा ट्रान्सम खोल्ने र क्रमस ट्रान्सम खोलेको साइडको एयटा कुनै पनि स्ट्रान्डर्ड निस्क्ने गरि एउटा लेड्जर खोली एउटा स्ट्रान्डर्ड खोल्ने।		
५.	क्रमश तीनवटा स्ट्रान्डर्ड मध्य दुईवटा मात्र स्ट्रान्डर्ड रहने गरी लेड्जर वा ट्रान्सम खोली एउटा स्ट्रान्डर्ड खोल्ने।		
६.	दुईवटा स्ट्रान्डर्ड लाई सुरक्षित गरि खोल्ने।		
७.	लोकेसन सफा र सुग्धर राख्ने		

शिर्षक : १३. ईन्डिपेन्डेन्ट स्काफोल्डिङ टावर इरेक्सन गर्ने

पाठ योजना : १३. ईन्डिपेन्डेन्ट स्काफोल्डिङ टावर इरेक्सन गर्ने


सिकाईका उद्देश्यहरु

- ईन्डिपेन्डेन्ट स्काफोल्ड टावर वारे वर्णन गर्ने
- ईन्डिपेन्डेन्ट टावर इरेक्सन गर्ने विधि वारे वर्णन गर्ने
- प्लान (Plan) वा क्रस ब्रेस वारे वर्णन गर्ने

के ? (क्रियाकलापहरु, मुख्य बुँदाहरु, प्रश्नहरु)	विधिहरु	दृष्य मेट्रियल्स	समय
पाठको परिचय <ul style="list-style-type: none"> ■ पोष्टर देखाई “यसबाट के बुझनु हुन्छ ?” भनि प्रश्न सोध्ने ■ जवाफलाई पाठसँग जोड्ने ■ पाठको उद्देश्यहरु बताउने 	मस्तिष्क मन्थन	ईन्डिपेन्डेन्ट टावरको तस्विर वा पोष्टरहरु	२१ घण्टा
मुख्य भाग <ul style="list-style-type: none"> ■ ईन्डिपेन्डेन्ट टावर स्काफोल्डलाई परिभाषित गर्ने ■ ईन्डिपेन्डेन्ट टावर स्काफोल्डका प्रकारहरु वर्णन गर्ने ■ स्काफोल्डमा “वे लेन्थ” लाई परिभाषित गर्ने ■ स्काफोल्ड इरेक्सन गर्ने काममा प्रयोग हुने नर्म्सको वर्णन गर्ने ■ समूह विभाजन (एक समुहमा ४ जना प्रशिक्षार्थी हुने गरी) गर्ने ■ “ईन्डिपेन्डेन्ट टावर स्काफोल्डको स्केच ड्र गर्ने ?” अभ्यास दिने ■ ड्रइङ कक्षामा प्रस्तुत गर्ने ■ खस्ने वस्तुहरुको वारेमा छलफल गर्ने ■ ईन्डिपेन्डेन्ट टावर इरेक्सन गर्ने कार्य प्रदर्शन गरेर देखाउने ■ ईन्डिपेन्डेन्ट टावर इरेक्सन गर्ने कार्य गर्ने अभ्यास दिने ■ सुधारको लागि सुझाव दिने 	दृश्यात्मक छलफल दृश्यात्मक छलफल दृश्यात्मक छलफल दृश्यात्मक छलफल समूह विभाजन सामुहिक कार्य दृश्यात्मक छलफल मस्तिष्क मन्थन प्रदर्शन निर्देशित अभ्यास	तस्विरहरु पावर प्वाईन्ट पावर प्वाईन्ट पावर प्वाईन्ट फ्लप चार्ट फ्लप चार्ट वास्तविक वस्तु वास्तविक वस्तु	
सारांश <ul style="list-style-type: none"> ■ निम्न प्रश्नहरु सोधी पाठ सम्पन्न गर्ने : <ul style="list-style-type: none"> ○ ईन्डिपेन्डेन्ट टावर भनेको के हो ? ○ फिक्स टावर र ईन्डिपेन्डेन्ट टावरमा के भिन्नता छ ? ○ “वे” भनेको के हो ? ■ पाठको सार संक्षेप बताउने र प्रशिक्षार्थीहरुलाई अर्को पाठ वारे जानकारी दिने 	प्रश्नोत्तर		

ईन्डिपेन्डेन्ट टावर

ईन्डिपेन्डेन्ट टावर सम्भवत सबभन्दा बढी प्रयोग हुने स्काफोल्ड हो । यसमा भवनसँग समानान्तरमा लेड्जरसँग राईट एड्जल कप्लारले जडान गरिएका स्ट्राण्डर्डहरुका दुईवटा लहरहरु हुन्छन् । यो जडानमा हरेक अल्टरनेट स्ट्राण्डर्डलाई लेजर ब्रेसिङले र लड्गिच्युडिनल वा फेकेड ब्रेसिङले स्काफोल्डको माहोडा (Face) पट्टी हरेक ३० मिटरमा बाँधिएको हुनु पर्दछ । ईन्डिपेन्डेन्ट स्काफोल्डहरु भवनसँग कसिएको हुनु पर्दछ । सामान्यतया सँगसँगै दुईवटा स्ट्राण्डर्डहरुको सेन्टर लाईन विचको दुरी १.५ मिटर देखि २.५ मिटरसम्म हुनु पर्दछ ।



अधिकांश ईन्डिपेन्डेन्ट स्काफोल्डहरुको चौडाईमा पाँच बोर्ड र स्ट्राण्डर्डहरु विचमा चार बोर्ड तथा भित्री स्ट्राण्डर्ड र भवन विच एउटा बोर्ड बराबर हुनु पर्दछ । भवनको विचमा सिमित एक्सेस भएको वा निरीक्षणका लागि मात्र प्रयोग हुने अवस्थामा दुई र तिन बोर्ड स्काफोल्ड पनि प्रयोग हुन्छ । विज्ञको सल्लाह र सुझाव विना ईन्डिपेन्डेन्ट स्काफोल्डहरु ५० मिटर भन्दा बढी उचाईमा निर्माण गर्नु हुदैन ।

पहुँच (Access)

ईन्डिपेन्डेन्ट स्काफोल्डहरुको काम गर्ने प्लेटफर्म (Working Platform) प्राय गरेर जमिनबाट ३० मिटर देखि ४० मिटर उचाईमा हुन्छ । त्यसकारण, काम गर्ने व्यक्तिहरु तथा मेटेरियल्सको प्लेटफर्म सम्मको पहुँचमा विशेष ध्यान पुऱ्याउनु पर्दछ । प्राय गरेर मेटेरियल्स उत्तोलकद्वारा माथि लगिएता पनि मानिसहरु त्याडर भएर जानु पर्ने हुन्छ ।

युनिट फ्रेम स्काफोल्ड खडा गर्ने


आवश्यक जम्मा युनिट तथा फिटिङ्ग्सको संख्याको इष्टिमेट गर्नु पर्दछ र तिनीहरुलाई जडान गर्नु पर्ने अनुमानित ठिक ठिक स्थानमा तयारी अवस्थामा राख्नु पर्दछ । खडा गर्ने कार्य शुरु गर्नु अगाडि त्यसलाई सपोर्ट गर्ने सतह सकेसम्म समतल, लोड भएको बेला नभासिने, पहुँचमा कुनै अवरोध नगर्ने तथा जोखिम मूल्याङ्कन र त्यसको समाधान गर्ने विधि अवलम्बन गरिएको सुनिश्चित गर्नु पर्दछ ।

पहिलो खुइकिला

उपयुक्त सोल प्लेट छनौट गर्ने, तिनीहरुको पोजिसन निर्धारण गर्ने र कांक्रिट वा अन्य कडा सतह नभएमा सकेसम्म समतल बनाएर राख्ने ।

दोस्रो खुइकिला

तल्लो एड्जप्टमेन्टमा स्क्रु ज्याक सेटले प्रत्येक सोल प्लेटमा हरेक लेग वा स्ट्राण्डर्डको बेसभित्र जडान गरी एउटा युनिट फ्रेम खडा गर्ने । फोल्डिङ ब्रेसको एक छेउ एउटा फ्रेमको एक छेउमा र ब्रेसको अर्को छेउ त्यहि साईडको अर्को युनिट फ्रेममा जडान गर्ने ।



तेस्रो खुइकिला

अर्को फोल्डिङ ब्रेस उही बे (Bay) को अर्को साईडमा जडान गर्ने र दुवै छेउहरुलाई एड्जस्टेबल स्क्रु ज्याकको सहायताले सतह मिलाउने । बे को लेभलिङ गर्नको लागि बे को पुरै लम्बाईमा फ्रेमको टपमा एउटा सिधा फल्याक (Plank) वा स्ट्रेट एज राख्न सकिन्छ ।

चौथो खुद्दिकिला

थप युनिट फ्रेमहरु सुरक्षित रूपले उचाल र जडान गर्नको लागि स्काफोल्डको पुरै लम्बाईमा वर्किङ्ग प्लेटफर्ममा फ्ल्याक (Planks) विछ्याउने । थप लिफ्ट जडानका लागि, अर्को युनिट फ्रेम जोड्न हाईट कप्लार छिराउने र अगाडिका तीनवटा खुद्दिकिला दोहोच्याउने । चाहिएको उचाई, अधिकतम ४ मिटर, पुण्योन वर्किङ्ग प्लेटफर्ममा पुरै फ्ल्याक विछ्याउने, टो बोर्ड जडान गर्ने, त्यान्डरेल जडान गर्ने, आवश्यक परेमा थप ब्रेसिङ्ग वा आउटट्रिगरर जडान गर्ने र सम्पूर्ण स्काफोल्ड तयारीको जाँच गर्नु पर्दछ ।

सम्पादन निर्देशिका

कार्य : ईन्डिपेन्डेन्ट टावर इरेक्सन गर्ने

सि. नं	खुद्दिकिलाहरू	गरे	गरेनन
१.	टुल्स र मेटेरियल्स जम्मा गर्ने		
२.	सोल बोर्ड/बेस प्लेटलाई ठीक ठाउँमा सेट गर्ने		
३.	दिइएको नाप र भर्टिकल लेभलमा पहिलो र दोस्रो स्ट्राण्डर्डको लागि बेस प्लेटमा दयुवहरु खडा गर्ने		
४.	डबल कप्लार प्रयोग गरेर लेड्जरलाई दुवै स्ट्राण्डर्डहरुमा होरिजन्टल लेभलमा बाढ्ने		
५.	डबल कप्लार प्रयोग गरेर ट्रान्समलाई होरिजन्टल लेभलमा तेस्रो स्ट्राण्डर्डसँग बाढ्ने		
६.	बेस प्लेट प्रयोग गरेर जडान गरिएको सरचनाको समकोण जाँच गर्ने		
७.	डबल कप्लार प्रयोग गरेर ट्रान्समलाई होरिजन्टल लेभलमा दोस्रो र तेस्रो स्ट्राण्डर्डसँग जोड्ने		
८.	ट्रान्सम खोलेर पहिलो र चौथो स्ट्राण्डर्डसँग जोड्ने		
९.	डबल कल्लार प्रयोग गरेर लेड्जरलाई पहिलो र दोस्रो स्ट्राण्डर्डसँग जडान गर्ने		
१०.	लेड्जर खोले र खोलिएको लेड्जरलाई तेस्रो र चौथो स्ट्राण्डर्डसँग जडान गर्ने		
११.	लेड्जरको मध्य विन्दुमा डबल कप्लार प्रयोग गरेर पाँचौं र छैठौं स्ट्राण्डर्डहरु खडा गर्ने		
१२.	डबल कप्लार प्रयोग गरेर ट्रान्समलाई मिडल स्ट्राण्डर्डहरुमा कस्ने		
१३.	सुरक्षित भएर काम गर्नको लागि कमितमा ३ पिस बोर्ड लिफ्टको बटममा राख्ने		
१४.	पहिलो लिफ्टको लागि डबल कप्लार प्रयोग गरेर लेजरलाई पहिलो र दोस्रो स्ट्राण्डर्डहरुमा बाँध्ने		
१५.	डबल कप्लार प्रयोग गरी तेस्रो र चौथो स्ट्राण्डर्डहरुमा अस्थायी लेड्जर कस्ने		
१६.	पाँचौं र छैठौं स्ट्राण्डर्डहरुसँग डबल कप्लार प्रयोग गरी लेड्जर बाँध्ने		
१७.	सिङ्गल कप्लार प्रयोग गरेर एउटा ट्रान्जमलाई बिस्तारै दुवै लेड्जरसँग बाढ्ने र दोस्रो लेड्जरको लेभल पहिलो लेड्जरको लेभलमा सेट गर्ने		
१८.	स्पिरिट लेभल प्रयोग गरेर होरिजन्टल लेभलको लागि खुद्दिकिला नं. १० दोहोच्याउने		
१९.	स्पिरिट कप्लार प्रयोग गरेर ब्रेसलाई स्ट्राण्डर्डसँग लेड्जर साईडको नोड प्वाईन्ट मुनि र नोड प्वाईन्ट माथि बाँध्ने		
२०.	लेड्जर साईडको स्ट्राण्डर्डहरु भर्टिकल लेभल गर्ने		
२१.	ट्रान्सम साईडका स्ट्राण्डर्डहरु भर्टिकलको लागि लेभल गर्ने		
२२.	सिङ्गल कप्लार प्रयोग गरेर इन्टरमेडियट ट्रान्सम जडान गर्ने		
२३.	बोर्डहरु बटम लिफ्टबाट नजिकै राख्ने		
२४.	डबल कप्लार प्रयोग गरेर लेड्जर साईडको गार्ड रेलिङ्ग ०.९७ मिटर देखि १.१५ मिटरसम्मको उचाईमा बाँध्ने		
२५.	एक्सेस वे कायम गरी १.५ मिटरको पुन्योन दयुव बाँध्ने		
२६.	डबल कप्लार प्रयोग गरेर एक्सेस वे कायम गरी मिडल गार्डरेलहरु बाँध्ने		
२७.	डबल कप्लार प्रयोग गरेर पुन्योन दयुव (एक्सेस वे) बाट टो बोर्डहरु कस्न शुरु गर्ने		
२८.	एक्सेस वे मा त्याडरलाई ७५ डिग्रीको कोणमा जडान गर्ने		

अभ्यास : १३. ईन्डिपेन्डेन्ट स्काफोल्डिङ टावर इरेक्सन गर्ने

कार्य : $3 \times \text{मिटर} \times 2 \text{ मिटर} \times 4 \text{ मिटर}$ को ईन्डिपेन्डेन्ट टावर इरेक्सन गर्नु होस् ।

मार्गदर्शन : दक्ष वा लाइसेन्स प्राप्त प्रशिक्षक/सुपरिवेक्षकको सुपरिवेक्षणमा सम्पादन निर्देशिका अनुसार कार्य गर्ने,

समय : १८ घण्टा



शिर्षक : १४. ईन्डिपेन्डेन्ट स्काफोल्डिङ टावर डिस्मेन्टल गर्नुहोस

पाठ योजना : १४. ईन्डिपेन्डेन्ट स्काफोल्डिङ टावर डिस्मेन्टल गर्ने

सिकाइका उद्देश्यहरु

- ईन्डिपेन्डेन्ट टावर डिस्मेन्टल गर्ने विधि वारे वर्णन गर्ने
- स्काफोल्डका विभिन्न पार्टस वा भागहरु सुरक्षित तवरले भण्डारण गर्नुको महत्व वारे वर्णन गर्ने

क्या ? (क्रियाकलापहरु, मुख्य बुँदाहरु, प्रश्नहरु)	विधिहरु	दृष्टि मेट्रियल्स	समय
पाठको परिचय <ul style="list-style-type: none"> ■ "डिस्मेन्टल गरिएको ईन्डिपेन्डेन्ट टावर कसरी खोल्नु पर्दछ ?" भनि प्रश्न सोध्ने ■ जवाफलाई पाठको शिर्षकसँग जोड्ने ■ पाठको उद्देश्यहरु बताउने 	मस्तिष्क मन्थन	तस्वीरहरु / पोष्टरहरु	६ घण्टा
मुख्य भाग <ul style="list-style-type: none"> ■ ईन्डिपेन्डेन्ट टावर डिस्मेन्टल गर्दा अपनाउनु पर्ने खुड्किलाहरु वर्णन गर्ने ■ स्काफोल्डहरु खोल्दा आवश्यक सुरक्षाको वारेमा छलफल गर्ने ■ प्रशिक्षार्थीहरुलाई स्काफोल्डरले अपनाउनु पर्ने सबै सुरक्षा आवश्यकता वा सावधानीको सुची तयार गर्ने अभ्यास दिने ■ "ईन्डिपेन्डेन्ट स्काफोल्ड डिस्मेन्टल गर्ने" कार्य प्रदर्शन गर्ने ■ ईन्डिपेन्डेन्ट टावर डिस्मेन्टल गर्ने सामुहिक अभ्यास दिने ■ स्काफोल्डका हरेक मेम्बर तथा अङ्गहरु ठिक ठाउँमा भण्डारण गर्ने अभ्यास दिने ■ लोकेसन सफा गर्ने अभ्यास दिने ■ सुधारको लागि पृष्ठपोषण वा सुझाव दिने 	दृश्यात्मक छलफल प्रश्नोत्तर	स्काफोल्ड खोलिरहेको तस्वीरहरु / पोष्टर	
सारंश <ul style="list-style-type: none"> ■ निम्न प्रश्नहरु सोधेर पाठको सारंश बताउने : <ul style="list-style-type: none"> ○ ईन्डिपेन्डेन्ट टावर इरेक्सन गर्नको लागि न्यूनतम कठिवटा स्ट्राण्डर्डहरुको आवश्यकता पर्दछ ? ○ ल्याडरको प्रयोजन के हो ? ○ प्लान ब्रेस र वे मा के भिन्नता छ ? ■ पाठको सार संक्षेप बताउने र प्रशिक्षार्थीहरुलाई अर्को पाठ वारे जानकारी दिने 	मौखिक प्रश्न	सहि तथा गलत विधिको पोष्टर	

अध्ययन सामाग्री : १४. ईन्डिपेन्डेन्ट स्काफोल्डिङ टावर डिस्मेन्टल गर्ने



परिचय

“ईन्डिपेन्डेन्ट” टावर सरल स्काफोल्ड मध्येको एक हो । सामान्यतया यसमा “स्ट्रिंगर्ड” भनिने भर्टिकल पोलका बढीमा दुईवटा लहरहरु (Rows) हुन्छन् । यी पोलहरु ”लेड्जर” र ”ट्रान्सम” भनिने होरिजन्टल मेम्बरसँग जोडिएका हुन्छन् । साधारणतया यो स्काफोल्ड सिलिङ्गमा काम गर्दा वा यस्तै एक तहमा मात्र काम गर्नु पर्दा प्रयोग गरिन्छ । ईन्डिपेन्डेन्ट स्काफोल्ड जडान गर्ने र चलाउन सजिलो हुने भएकोले सानो काम र भित्र गरिने कामको लागि उत्तम छनौटमा पर्दछ ।

स्काफोल्ड डिस्मेन्टल गर्दा ध्यान दिनु पर्ने कुराहरु

सबै स्काफोल्डहरु योग्य तथा दक्ष व्यक्तिहरुको प्रत्यक्ष सुपरिवेक्षण वा निर्देशनमा मात्र खोल्नु पर्दछ ।

- स्काफोल्डिङ डिस्मेन्टल गर्नुभन्दा अगाडि ठिकसँग इरेक्ट गरिएको र अदल बदल नगरिएको सुनिश्चित गर्ने
- चाहिएको संख्यामा टाई तथा ब्रेसहरु भएको सुनिश्चित गर्ने । कुनै हटाइएको प्रतिस्थापन गर्ने
- सबै फल्याकहरु (Planks) ठिकसँग राखिएको छ छैन भनि जाँच गर्ने र अन्य फल्याक हटाउँदा नखस्ने सुनिश्चित गर्ने
- सधै स्काफोल्डिङ माथिल्लो भागबाट तल (Top to down) खोल्दै जानु पर्दछ ।
- खोलिएका पार्टसहरु रोप, उत्तोलक, वा मानिस-मानिस गर्दै जमिनमा भार्ने । यस्ता अङ्गहरु कहिल्यै पनि जमिनमा फाल्नु हुन्दैन ।
- सम्भव भएसम्म स्काफोल्डिङ आंशिक खोलेर छोड्नु हुन्दैन । यसरी आंशिक खोलेर छोडनै परेमा पहुँचका हरेक विन्दुमा चेतावनी सूचना टाँस गर्नु पर्दछ ।
- स्काफोल्डिङ डिस्मेन्टल गर्दा होस् वा इरेक्ट गर्दा होस्, उच्च आँधी हुरी चलेको बेला काम रोक्नु पर्दछ ।



सम्पादन निर्देशिका

कार्य : ईन्डिपेन्डेन्ट टावर डिस्मेन्टल गर्ने । समय: ५ घण्टा

सि.नं	खुइकिलाहरू	गरे	गरेनन
१.	ल्याडर्ड खोल्ने		
२.	सिङ्गल कप्लार र टो बोर्डहरु, पुन्च्योन, गार्डरेल, ट्रान्समहरु, लेड्जरहरु, कल्पारहरु खोल्ने र बकेट र रोप प्रयोग गरेर सुरक्षित तवरले जमिनमा पठाउने		
३.	ब्रेसहरु, प्लेटफर्म लिफ्ट र कप्लारहरु खोल्ने		
४.	फुट लिफ्ट, लेड्जर र ट्रान्सम स्ट्रिंगर्डबाट खोल्ने		
५.	लेड्जर र ट्रान्सम स्ट्रिंगर्डबाट खोल्ने		
६.	टुल्स, इक्विपमेन्ट र मेटेरियल्सहरु जम्मा गर्ने र भण्डारण गर्ने		
७.	लोकेसन सफा गर्ने र सफा सुगंधर राख्ने		

शिर्षक : १५. वर्डकेज स्काफोल्डिङ टावर डिस्मेन्टल गर्ने

पाठ योजना : १५. वर्डकेज स्काफोल्डिङ टावर डिस्मेन्टल गर्ने


सिकाईका उद्देश्यहरु

- वर्डकेज (Birdcage) स्काफोल्ड टावर वारे वर्णन गर्ने
- दुई वा सो भन्दा बढी बोर्ड (फल्याक) जोड्ने तरिका छलफल गर्ने
- वर्डकेज टावर इरेक्सन गर्ने विधि वारे वर्णन गर्ने

के ? (क्रियाकलापहरु, मुख्य बुँदाहरु, प्रश्नहरु)	विधिहरु	दृष्य मेट्रियल्स	समय
पाठको परिचय <ul style="list-style-type: none"> ■ “तपाईंले भवनभित्र इरेक्ट गरिएका स्काफोल्ड देख्नु भएको छ ?” भनि प्रश्न सोध्ने ■ वर्डकेज टावरको पोष्टर देखाउने ■ प्रतिक्रियाहरूलाई पाठको शिर्षकसँग जोड्ने ■ पाठको उद्देश्यहरु उल्लेख गर्ने 	मौखिक प्रश्न	वर्डकेज टावरको पोष्टर	१९ घण्टा
मुख्य भाग <ul style="list-style-type: none"> ■ वर्डकेज टावरको परिभाषा वर्णन गर्ने ■ वर्डकेज टावरको निर्माण विधि वर्णन गर्ने ■ कक्षामा ड्रइङ प्रस्तुत गर्ने ■ “वर्डकेज टावर इरेक्ट गर्ने कार्य” प्रदर्शन गर्ने ■ हरेक समुहलाई वर्डकेज टावर खडा गर्ने सामुहिक अभ्यास दिने ■ सामुहिक अभ्यासको निरीक्षण गर्ने र सुभाव दिने 	दृश्यात्मक छलफल दृश्यात्मक छलफल सामुहिक कार्य प्रस्तुती प्रदर्शन प्रदर्शन निर्देशित अभ्यास सुपरिवेक्षण	वर्डकेज टावरको पोष्टर	
सारांश <ul style="list-style-type: none"> ■ निम्न प्रश्नहरु सोधी पाठ सम्पन्न गर्ने : ○ वर्डकेज टावर भनेको के हो ? ○ वर्डकेज टावर इरेक्ट गर्न न्युनतम क्तिवटा स्ट्राइप्डडहरुको आवश्यकता पर्दछ ? ○ वर्डकेज टावर कहाँ प्रयोग हुन्छ ? ○ ट्रान्सम भन्नाले के बुझ्नु हुन्छ ? ■ पाठको सार संक्षेप बताउने र प्रशिक्षार्थीहरूलाई अर्को पाठ वारे जानकारी दिने 	दृश्यात्मक छलफल	वर्डकेज टावरको पोष्टर स्काफोल्ड	

वर्डकेज टावर

यो एउटा पिंजडा (Cage) जस्तै हुने भएकोले यसलाई वर्ड केज स्काफोल्ड भनिएको हो । यो सामान्यतया भवन भित्र सिलिङ्ग वा सोफिटमा काम गर्न वा बत्ती जडान गर्न वा भेन्टिलेसन जडान गर्न वा स्प्रिङ्कल सिस्टम जडान गर्नको लागि प्लेटफर्म निर्माणको लागि प्रयोग हुन्छ । साना कामको लागि सम्भव भए सम्म टावर वा हाईड्रोलिकले संचालन गर्ने एरियल प्लेटफर्मबाट गरिन्छ तर धेरै समय लाग्ने ठुला प्रोजेक्टहरूमा वर्डकेज स्काफोल्डको आवश्यकता पर्दछ । वर्डकेज स्काफोल्ड प्राय गरेर समान दुरीको समानान्तर लहरमा बराबर दुरीमा राखिएका स्ट्रान्डर्डहरूको प्रयोग गरेर निर्माण गरिन्छ । स्ट्राण्डर्ड हरेक लिफ्ट हाईटमा लेड्जरहरू र ट्रान्समहरूको प्रिडमा बाँधिएका हुन्छन् र सबभन्दा माथिल्लो लिफ्टमा काम गर्ने प्लेटफर्मको लागि बोर्ड बिछुयाएको हुन्छ ।



प्लेटफर्म

वर्डकेज स्काफोल्डमा काम गर्ने प्लेटफर्म तयार गर्दा स्काफोल्ड तखता (Planks) वा प्रि-फेब्रीकेटेड प्लेटफर्म ईकाईहरू प्रयोग गरेर निर्माण गर्नु पर्दछ । हरेक वर्किङ्ग प्लेटफर्म त्यसमा आउन सक्ने भार बहन गर्न सक्ने गरी डिजाईन तथा निर्माण गर्न पर्दछ । वर्किङ्ग प्लेटफर्म काम गर्न कामदार, सामग्रीहरू तथा मेशिन औजार अट्नेगरी आवश्यक चौडाई भएको हुनु पर्दछ । नन प्रोपाईटरी स्काफोल्डको लागि न्युनतम ६७५ मिमि चौडा (डेकको चौडाई) हुनु पर्दछ । तर सबै स्काफोल्डमा बिना रोकटोक आवत जावतको लागि कमितमा ४५० मि.मि. बाटोको लागि प्रावधान गरिएको हुनु पर्दछ । उदाहरणको लागि वर्किङ्ग प्लेटफर्ममा यदि सामग्रीहरू तथा मेशिन औजार डेकको ५०० मि.मि. चौडाई सम्म राख्नु पर्ने छ भने त्यो वर्किङ्ग प्लेटफर्म डेकको चौडाई न्युनतम ९५० मि.मि. हुनुपर्दछ । यसले मात्र बिना रोकटोक न्यूनतम ४५० मि.मि. बाटोको लागि स्थान उपलब्ध गराउदछ ।

गार्ड रेल

एक्सेस वे को प्लेटफर्मबाट कुनै व्यक्ति नखसोस भनेर संरचनामा राखिएको मेम्बरलाई गार्डरेल भनिन्छ ।

इरेक्सन गर्ने विधि

वर्डकेज स्काफोल्डिङमा

१. स्ट्राण्डर्डहरू हरेक दिशामा २.५ मिटर भन्दा बढीको दुरीमा हुनु हुँदैन,
२. लिफ्टको उचाई २.१ मिटर भन्दा बढी उचाईको हुनु हुँदैन,
३. स्काफोल्डिङ हलचल हुनबाट रोक्न संरचनामा घुसाईएको वा ब्रेस गरिएको हुनु पर्दछ ।
४. स्काफोल्डिङ यदि संरचनाको बाहिर पट्टी प्रयोग गर्नु पर्ने भएमा १०.१०.३ (ब्रिटिश स्ट्रान्डर्ड ५९७३ अनुसार) को टाईहरूबाट सिङ्गल लिफ्ट हाईटको हकमा हरेक ८ मिटरमा टाईहरूले बाँधिएको र एकभन्दा बढी लिफ्ट हाईट भएमा भर्टिकलमा हरेक ६ मिटर र होरिजन्टलमा हरेक ८ मिटरमा संरचनासँग बाँधिएको वा कसिएको हुनुपर्दछ, र
५. ईन्डिपेन्डेन्ट (एकलै खडा रहेको) र माथि ४ मा भनिए अनुसार नबाँधिएको भए, स्ट्राण्डर्डका हरेक अल्टरनेट लहरमा दुबै दिशामा पुरै उचाई भरी ब्रेसिङ गरिएको हुनु पर्दछ र रो तर्फको दुरी ८ वे (Bay) भन्दा बढी

नहुने गरी ब्रेसिङ गर्नु पर्दछ । प्लान ब्रेसहरु भर्टिकल दिशामा ४ मिटर भन्दा बढीको दुरी नहुने गरी प्लेटफर्मको सतह मुनिको लेङ्जरहरुमा बाँध्नु पर्दछ । स्काफोलिडइको पुरै चौडाईमा स्ट्रियान्डरहरुमा प्लान ब्रेसहरु छुडके गरेर (Diagonally) बाध्नु पर्दछ । प्लान ब्रेसहरु विचको होरिजन्टल दुरी र वे (Bay) भन्दा बढी हुनु हुँदैन ।

सम्पादन निर्देशिका

कार्य : वर्डकेज टावर इरेक्सन गर्ने

सि.नं	खुद्दिकिलाहरू	गरे	गरेनन
१.	टुल्स र इक्विपमेन्टहरू जम्मा गर्ने		
२.	सोल बोर्ड/बेस प्लेट ठीक ठाउँमा सेट गर्ने		
३.	दिइएको नाप र भर्टिकल लेभलमा बेसप्लेट माथि पहिलो र दोस्रो स्ट्राण्डर्डहरूको लागि ट्युबहरू खडा गर्ने		
४.	डबल कप्लार प्रयोग गरेर लेड्जरलाई दुवै स्ट्राण्डर्डहरूमा होरिजन्टल लेभलमा बाँध्ने		
५.	डबल कप्लार प्रयोग गरेर तेस्रो स्ट्राण्डर्डलाई होरिजन्टल लेभलमा ट्रान्समसँग बाँध्ने		
६.	बेस प्लेट प्रयोग गरेर जडान गरिएको संरचनाको समकोण जाँच गर्ने		
७.	डबल कप्लार प्रयोग गरेर ट्रान्समलाई दोस्रो र तेस्रो स्ट्राण्डर्डसँग जडान गर्ने		
८.	ट्रान्सम खोलेर पहिलो र चौथो स्ट्राण्डर्डसँग जोड्ने		
९.	डबल कप्लार प्रयोग गरेर लेड्जरलाई पहिलो र दोस्रो स्ट्राण्डर्डसँग जडान गर्ने		
१०.	लेड्जर खोल्ने र खोलिएको लेड्जरलाई तेस्रो र चौथो स्ट्राण्डर्डसँग जडान गर्ने		
११.	डबल कप्लार प्रयोग गरेर लेड्जरहरूको साईडको केन्द्रविन्दुमा पाँचौ र छैठौ इन्टरमेडियट वा विचका स्ट्रान्डर्डहरू खडा गर्ने		
१२.	डबल कप्लार प्रयोग गरेर ट्रान्समहरूको साईडको केन्द्रविन्दुमा सातौं र आठौ इन्टरमेडियट वा विचका स्ट्राण्डर्डहरू खडा गर्ने		
१३.	डबल कप्लार प्रयोग गरेर मिडल लेड्जरलाई ट्रान्समहरूको दुवै साईडको स्ट्राण्डर्डहरूमा बाँध्ने		
१४.	डबल कप्लार प्रयोग गरेर मिडल स्ट्राण्डर्डहरूलाई मिडल लेड्जर र मिडल ट्रान्समसँग खडा गर्ने		
१५.	डबल कप्लार प्रयोग गरेर अधिकतम उचाई २.५ मिटर नबढ्ने गरी लेड्जर जडान गर्ने		
१६.	सिङ्गल कप्लार प्रयोग गरेर एउटा ट्रान्समलाई विस्तारै दुवै लेजरमाथि बाँध्ने र दोस्रो लेड्जरको होरिजन्टल लेभल पहिलो लेड्जरको लेभलमा मिलाउने		
१७.	डबल कप्लार प्रयोग गरेर मिडल लेड्जरलाई मिडल स्ट्रान्डर्डहरूमा बाँध्ने		
१८.	स्विभेल कप्लार प्रयोग गरेर ब्रेसलाई स्ट्राण्डर्डसँग लेड्जर साईडको नोड प्वाईन्ट मुनि र नोड प्वाईन्ट माथि बाँध्ने		
१९.	लेड्जर साईडको स्ट्राण्डर्डहरू भर्टिकल लेभल गर्ने		
२०.	ट्रान्सम साईडका स्ट्राण्डर्डहरू भर्टिकलको लागि लेभल गर्ने		
२१.	सिङ्गल कप्लार प्रयोग गरेर इन्टरमेडियट ट्रान्सम जडान गर्ने		
२२.	बोर्डहरू बटम लिफ्टबाट नजिकै राख्ने		
२३.	डबल कप्लार प्रयोग गरेर लेड्जर साईडको गार्ड रेलिङ ०.९७ मिटर देखि १.१५ मिटर सम्मको उचाईमा बाँध्ने		
२४.	एक्सेस वे को लागि १.५ मिटरको पुन्थोन ट्युब बाँध्ने		
२५.	डबल कप्लार प्रयोग गरेर एक्सेस वे कायम गरी मिडल गार्डरेलहरू बाँध्ने		
२६.	सिङ्गल कप्लार प्रयोग गरेर पुन्थोन ट्युब (एक्सेस वे) बाट टो बोर्डहरू कस्न शुरू गर्ने		
२७.	एक्सेस वे मा ल्याडरलाई ७५ डिग्रीको कोणमा जडान गर्ने		

अभ्यास : १५. वर्डकेज स्काफोल्डिङ टावर इरेक्सन गर्ने

कार्य :

३ मिटर × ३ मिटर × ४ मिटरको वर्डकेज स्काफोल्ड टावर इरेक्सन गर्ने

मार्गदर्शन :

दक्ष वा लाईसेन्स प्राप्त प्रशिक्षक/सुपरिवेक्षकको सुपरिवेक्षणमा सम्पादन निर्देशिका अनुसार कार्य गर्ने,

समय :

१६ घण्टा



शिर्षक : १६. वर्डकेज स्काफोल्डिङ टावर डिस्मेन्टल गर्ने

पाठ योजना : १६. वर्डकेज स्काफोल्डिङ टावर डिस्मेन्टल गर्ने

सिकाइका उद्देश्यहरु

- वर्डकेज टावर डिस्मेन्टल गर्ने विधि वारे वर्णन गर्ने
- वर्डकेज टावर परिमार्जन गर्नुपर्ने अवस्थाको वारेमा वर्णन गर्ने
- स्काफोल्ड वरिपरी आवत जावत गर्ने बाटोको वारेमा छलफल गर्ने

के ? (क्रियाकलापहरु, मुख्य बुँदाहरु, प्रश्नहरु)	विधिहरु	दृष्य मेट्रियल्स	समय
पाठको परिचय			७ घण्टा
<ul style="list-style-type: none"> ■ “इरेक्ट गरिएको वर्डकेज टावरमा कस्तो अवस्थामा परिमार्जन गर्नु पर्दछ ?” भनि प्रश्न सोध्ने ■ जवाफलाई पाठसँग जोड्ने ■ पाठको उद्देश्यहरु बताउने 	मौखिक प्रश्न	वर्डकेज टावर स्काफोल्डको तस्विरहरु / पोष्टर	
मुख्य भाग			
<ul style="list-style-type: none"> ■ वर्डकेज टावर स्काफोल्ड डिस्मेन्टल गर्दा अपनाउनु पर्ने खुड्किलाहरुको वर्णन गर्ने ■ वर्डकेज टावर स्काफोल्ड इरेक्सन गर्दा र खोल्दा लड्ने वा खस्ने कुरावाट बचावटको वारेमा छलफल गर्ने ■ वर्डकेज टावर स्काफोल्ड डिस्मेन्टल गर्ने कार्य प्रदर्शन गरेर देखाउने ■ वर्डकेज टावर स्काफोल्ड डिस्मेन्टल गर्ने कार्यको सामुहिक अभ्यास दिने ■ स्काफोल्डका खोलिएका मेट्रियल्सहरु सफा गर्न सामुहिक अभ्यास दिने ■ सुधारको लागि पृष्ठपोषण वा सुझाव दिने ■ हरेक मेम्बर र अङ्गहरु ठिक ठाउँमा भण्डारण गर्ने अभ्यास दिने 	दृश्यात्मक छलफल दृश्यात्मक छलफल प्रदर्शन निर्देशित अभ्यास निर्देशित अभ्यास सामुहिक कार्य	वर्डकेज टावर स्काफोल्ड खोल्दै गरेको तस्विरहरु / पोष्टर	
सारंश			
<ul style="list-style-type: none"> ■ निम्न प्रश्नहरु सोधी पाठको सारंश बताउने : <ul style="list-style-type: none"> ○ वर्डकेज टावर इरेक्सन गर्ने र डिस्मेन्टल गर्ने कार्यमा के भिन्नता छ ? <ul style="list-style-type: none"> ○ वर्डकेज टावर डिस्मेन्टल गर्दा आवश्यक/अपनाउनु पर्ने सुरक्षा नियमहरुको सुची तयार गर्नुहोस्। ○ बोर्डलाई अठ्याउनको लागि कुन कल्याम्प प्रयोग गरिन्छ ? <ul style="list-style-type: none"> ○ गार्ड रेलको उचाई कति हुनु पर्दछ ? ■ पाठको सार संक्षेप बताउने र प्रशिक्षार्थीहरुलाई अर्को पाठ वारे जानकारी दिने 	दृश्यात्मक छलफल सामुहिक छलफल	सहि तथा गलत विधिको पोष्टर	

अध्ययन सामाग्री : १६. वर्डकेज स्काफोल्डिङ टावर डिस्मेन्टल गर्ने

परिचय

२० मिटरभन्दा बढी उचाईका र फरक किसिमका वा प्रचलनमा नरहेका वर्डकेज स्काफोल्डको हकमा स्काफोल्डर र उनीहरुको स्वास्थ्य तथा सुरक्षा प्रतिनिधिसँग सम्पर्क गरी हरेक स्काफोल्ड पिच्छे नै काम गर्ने विधि वा तरिका तय गर्नु पर्दछ ।

वर्डकेज स्काफोल्ड डिस्मेन्टल गर्दा ख्याल गर्नु पर्ने सुरक्षा चेकलिष्ट

- सम्पूर्ण भार फराकिलो गरी वितरण भएको र स्ट्याण्डर्डहरुका बेस प्लेटहरु सोल बोर्डमा मजबुत रूपले कसिने गरी सोल बोर्ड रहे नरहेको जाँच गर्ने
- दुवै दिशामा रहेका स्ट्याण्डर्डहरुको दुरी २.५ मिटर भन्दा बढी नरहेको र सिधा भर्टिकल रहेको कुरा जाँच गर्ने
- लेड्जरहरु लेभलमा रहेको र ट्रान्समको दुरीमा रहेको जाँच गर्ने
- दुवै दिशामा डाईगोनल ब्रेसिङ्गहरु स्विभेल कप्लारले मजबुत तवरले कसिएको छ, छैन जाँच्ने
- बोर्डहरु, टो बोर्ड, गार्ड रेलको अवस्था र सुरक्षा जाँच्ने
- कप्लारहरु, फिटिङ्गसहरु सुरक्षा र फिटिङ्गसहरुको अवस्था जाँच गर्ने
- वर्किङ्ग प्लेटफर्ममा लोड समान रूपले वितरण भए नभएको जाँच गर्ने
- पहुँचको लागि राखिएको त्याडरलाई उपयुक्त सर्पोट पुगे नपुगेको र स्काफोल्डसँग क्ल्याम्प गरिए नगरिएको जाँच गर्ने ।

स्टोरेज

- स्काफोल्डिङका मेटेरियल्सहरु, कप्लारहरु, कस्ने वा बाढ्ने सामग्रीहरु (Fasteners), विन्चहरु (Winches), केवलहरु, रोपहरु र छिटो खिर्इएर जाने सामग्रीहरु छोपेर र स्काफोल्डिङ खडा गर्नको लागि उपयुक्त नरहेका सामानहरु अन्य सामानबाट छुटौ राखेर भण्डारण गर्नु पर्दछ । रोप तथा केवल बेरेर क्वाईल बनाएर हुकमा भुण्ड्याएर राख्नु पर्दछ । सम्भव भए सम्म वायर मेश र जाली बेरेर राख्नु पर्दछ ।



सम्पादन निर्देशिका

कार्य : वर्डकेज टावर डिस्मेन्टल गर्ने । समय: ५ घण्टा

सि.नं	खुइकिलाहरू	गरे	गरेनन्
१.	त्याडर प्रयोग गरेर टावरमा चढने		
२.	त्याडर खोल्ने		
३.	सिङ्गल कप्लार र टो बोर्ड, पुन्च्योन, गार्डरेल, ट्रान्समहरु, लेड्जरहरु, कप्लारहरु खोल्ने र बकेट र रोपको सहायताले सुरक्षित तवरले जमिनमा पठाउने		
४.	ब्रेसहरु, प्लेटफर्म लिफ्ट र कप्लारहरु खोल्ने		
५.	इन्टरमेडिएट ट्रान्सम खोल्ने, बीचको स्ट्याण्डर्ड खोल्ने र क्रमशः कुनैपनि ट्रान्सम साइडको बीचको स्ट्याण्डर्डहरु खोलि मिलाएर राख्ने		
६.	कुनैपनि एक साइडको ट्रान्सम खोल्ने र कुनैपनि एउटा लेड्जर खोलि एउटा स्ट्याण्डर्ड सुरक्षित गरी खोलेर राख्ने		
७.	क्रमशः सुरक्षित गरी कुनैपनि लेड्जर वा ट्रान्सम खोलि स्ट्याण्डर्डहरु खोलेर राख्ने		
८.	टुल्स, इक्विपमेन्टहरु र मेटेरियल्सहरु जम्मा गर्ने र भण्डारण गर्ने		
९.	लोकेसन सफा गर्ने र सफा सुग्धर राख्ने		

शिर्षक : १७. क्यान्टिलेभर स्काफोल्ड इरेक्सन गर्ने

पाठ योजना : १७. क्यान्टिलेभर स्काफोल्ड इरेक्सन गर्ने

सिकाईका उद्देश्यहरु

- क्यान्टिलेभर स्काफोल्डको वारेमा वर्णन गर्ने
- क्यान्टिलेभर स्काफोल्डमा प्रयोग हुने विभिन्न पार्ट्स र शब्दावलीहरु वारे वर्णन गर्ने
- क्यान्टिलेभर स्काफोल्ड इरेक्सन गर्ने विधि वर्णन गर्ने

के ? (क्रियाकलापहरु, मुख्य बुँदाहरु, प्रश्नहरु)	विधिहरु	दृष्य मेट्रोरियल्स	समय
पाठको परिचय <ul style="list-style-type: none"> ■ क्यान्टिलेभर स्काफोल्डको पोष्टर देखाउने र “तापाईंले कहिल्यै क्यान्टिलेभर स्काफोल्डमा काम गर्नु भएको छ ?” भनि प्रश्न सोध्ने ■ जवाफलाई पाठसँग जोड्ने ■ पाठको उद्देश्यहरु बताउने 	मौखिक प्रश्न	क्यान्टिलेभर स्काफोल्डको पोष्टर	१८ घण्टा
मुख्य भाग <ul style="list-style-type: none"> ■ पिकअप ब्रेस (स्पुर ब्रेस) को परिभाषा वर्णन गर्ने ■ क्यान्टिलेभर स्काफोल्डको उद्देश्यहरु वर्णन गर्ने ■ “सिम्पल क्यान्टिलेभर स्काफोल्डको स्केच ड्र गर्ने” अभ्यास दिने ■ ड्रईङ्ग कक्षामा प्रस्तुत गर्ने ■ स्काफोल्डइङ्को निरीक्षण सम्बन्धमा वर्णन गर्ने ■ क्यान्टिलेभर टावर इरेक्सन गर्ने कार्य प्रदर्शन गर्ने ■ हरेक सम्हलाई क्यान्टिलेभर टावर इरेक्सन गर्ने सामुहिक अभ्यास दिने ■ हरेक मेम्बर र पार्ट्सहरु ठिक ठाउँमा भण्डारण गर्ने अभ्यास दिने ■ सामुहिक कार्यको सुपरिवेक्षण गर्ने र आवश्यकता अनुसार सुझाव दिने 	दृश्यात्मक छलफल दृश्यात्मक छलफल सामुहिक कार्य दृश्यात्मक छलफल प्रदर्शन निर्देशित अभ्यास सामुहिक कार्य	वर्डकेज टावरको पोष्टर फिलप चार्ट फिलप चार्ट पोष्टर वास्तविक वस्तु वास्तविक वस्तु वास्तविक वस्तु	
सारंश <ul style="list-style-type: none"> ■ निम्न प्रश्नहरु सोधी पाठ सम्पन्न गर्ने : <ul style="list-style-type: none"> ○ क्यान्टिलेभर टावर भनेको के हो ? ○ क्यान्टिलेभर टावर कहाँ प्रयोग गरिन्छ ? ○ पिकअप ब्रेस भनेको के हो ? ○ पिकअप ब्रेसको अर्को नाम के हो ? ■ पाठको सार संक्षेप बताउने र प्रशिक्षार्थीहरुलाई अर्को पाठ वारे जानकारी दिने 	दृश्यात्मक छलफल	वर्डकेज टावरको पोष्टर स्काफोल्ड	

क्यान्टिलेभर स्काफोल्ड

क्यान्टिलेभर स्काफोल्ड ब्रिटिश स्ट्रयाण्डर्ड अनुसार ईन्डिपेन्डेन्ट रूपमा बाँधिएको र भवनबाट बाहिर निस्किएको विममा खडा गरिएको स्काफोल्ड हो । स्काफोल्ड जमिनबाट इरेक्सन गर्न अव्यवहारिक वा अनुपयुक्त भएको अवस्थामा क्यान्टिलेभर स्काफोल्डको प्रयोग गरिन्छ ।

हरेक क्यान्टिलेभर स्काफोल्ड जोडिएको संरचनाबाट नखसोस् भनेर राम्रोसँग र पुग्दो स्ट्रट वा ब्रेसिङ गरिएको तथा सुरक्षित तवरले सपोर्ट गरिएको वा भुण्ड्याईएको हुनुपर्दछ ।

क्यान्टिलेभर विम स्काफोल्डको वे लेन्थसँग मिल्दो हुनुपर्दछ । यिनीहरु आफ्नो लोड, त्यहाँ आउने थप लोड र स्काफोल्डको माथिल्लो भागका कारण आउने विन्ड लोड (Wind Load) बहन गर्न सक्ने गरी डिजाइन गरिएको हुनुपर्दछ । स्काफोल्डमा आउने लोड सजिलै सुरक्षित रूपले बहन गर्ने सुनिश्चित गर्न भवनको संरचनाको स्ट्रेन्थ जाँच गर्नु पर्दछ ।

प्रयोग कर्ताले कुनै नोक्सानी नहोस् भनेर क्यान्टिलेभर स्काफोल्डमा अनावश्यक थप लोडको कडा रुपले नियन्त्रण गर्नु पर्दछ । स्काफोल्डिङ कार्यका सम्पूर्ण सामग्रीहरु प्रयोग गर्नु अगाडि राम्रोसँग निरीक्षण गर्नु पर्दछ । यस कुरामा डिजाइनर र प्रयोग कर्ता विचमा राम्रो समन्वय हुनु पर्दछ । लोडको अधिकतम सिमा प्रस्तुसँग ड्रईङ्गहरु तथा गणनामा उल्लेख गरिएको हुनु पर्दछ ।



स्काफोल्डिङको निरीक्षण

स्काफोल्डको उचाई ६ मिटर भन्दा बढी भएको खण्डमा स्काफोल्डिङको निरीक्षणको प्रमाण पत्र प्राप्त व्यक्तीलाई निम्न कार्यको लागि खटाउनु पर्दछ ।

१. स्काफोल्डिङको निरीक्षण गर्ने;
२. आवश्यक परेको खण्डमा सुधारको लागि निर्देशन दिने तथा निर्देशन बमोजिम काम ठिक तरिकाले सम्पन्न भएको सुनिश्चित गर्ने र
३. स्काफोल्डिङ निरीक्षण पुस्तिकामा निरीक्षणको विस्तृत विवरण उल्लेख गर्ने

क्यान्टिलेभर स्काफोल्डमा प्रयोग हुने केहि वर्डहरु

क्यान्टिलेभर

एउटा छेउमा बाँधिएको वा कसिएको र अर्को छेउ स्वतन्त्र रहेको कुनै विम, स्ट्रक्चरल मेम्बर वा यस्तै संरचना क्यान्टिलेभर हो ।

क्यान्टिलेभर विल्डरस् होष्ट

यो कार बकेट वा प्लेटफर्म क्यान्टिलेभर भएर जोडिएको सपोर्ट स्ट्रक्चरको फेसको बाहिर पट्टी तल-माथि गरी चल्ने विल्डरस् होष्ट (उत्तोलक) हो ।

क्यान्टिलेभर प्लेटफर्म मेटेरियल होष्ट

यो पावरबाट चल्ने विल्डरस् होष्ट हो जसमा लिफ्ट प्लेटफर्म होष्ट टावरबाट क्यान्टिलेभर भई जोडिएको हुन्छ । यसले भवन वा संरचनाको तल वा माथि मेटेरियल्सहरु मात्र ओसार्दछ । यसलाई “ब्यारो होष्ट” पनि भनिन्छ ।

क्यान्टिलेभर स्काफोल्ड

यो क्यान्टिलेभर लोड वियरिङ्ग मेम्बरले सपोर्ट गरेको स्काफोल्ड हो ।

क्यान्टिलेभर क्रेन लोडिङ प्लेटफर्म

क्रेनले ओसार्ने लोड भार्न वा टिप्पे उद्देश्यका लागि भवन वा संरचनासँग क्यान्टिलेभर भएको अस्थाई लोडिङ वे हो ।

सम्पादन निर्देशिका

कार्य : फिक्स स्काफोल्डिङ टावर इरेक्सन गर्ने

सि.नं	खुद्दिकिलाहरू	गरे	गरेनन
१.	टुल्स र मेटेरियल्सहरु जम्मा गर्ने		
२.	जमिनको सतह पहिचान गर्ने		
३.	उपयुक्त ठाउँमा सोल बोर्ड/बेस प्लेट राख्ने		
४.	भर्टिकल लेभल कायम गरेर पहिलो र दोस्रो स्ट्र्याण्डर्ड बेस प्लेटमा खडा गर्ने		
५.	बटम लिफ्को लागि जमिनको सतहबाट ०.२३ मिटर देखि ०.३० मिटरको उचाईमा कायम गरी डबल कप्लार प्रयोग गरेर लेड्जरलाई दुबै स्ट्र्याण्डर्डहरुसँग जडान गर्ने		
६.	डबल कप्लार प्रयोग गरी ट्रान्समसँग तेस्रो स्ट्र्याण्डर्ड खडा गर्ने		
७.	डबल कप्लार प्रयोग गरेर ट्रान्समलाई दोस्रो र तेस्रो स्ट्र्याण्डर्डसँग होरिजन्टल लेभलमा जोड्ने		
८.	स्ट्र्याण्डर्डबाट माथि उल्लेखित ट्रान्सम खोल्ने		
९.	लेड्जर खोलेर चौथो स्ट्र्याण्डर्ड इरेक्सन गर्ने		
१०.	बेस प्लेट प्रयोग गरेर जडान गरिएको संरचनाको समकोण जाँच गर्ने		
११.	डबल कप्लार प्रयोग गरेर दुबै मिडल स्ट्र्याण्डर्डहरु लेड्जरहरुको बीचको विन्दुमा खडा गर्ने र जोड्ने		
१२.	डबल कप्लार प्रयोग गरेर एउटा लेड्जरलाई बाँध्ने र होरिजन्टल लेभल मिलाउने		
१३.	सिङ्गल कप्लार प्रयोग गरेर ट्रान्समलाई विस्तारै कस्ने		
१४.	स्विभल कप्लार प्रयोग गरेर ब्रेसलाई नोड प्वाईन्टको मुनि बाँध्ने		
१५.	लेड्जर साईडको स्ट्र्याण्डर्डहरुलाई भर्टिकल लेभल गर्ने र जाँच्ने		
१६.	ट्रान्सम साईडको स्ट्र्याण्डर्डलाई भर्टिकल लेभल गर्ने र जाँच्ने		
१७.	सिङ्गल कप्लार प्रयोग गरेर इन्टरमेडियट ट्रान्समहरुलाई जोड्ने		
१८.	डबल कप्लार प्रयोग गरी ब्रिडल ट्युब बाँध्ने		
१९.	डबल कप्लार प्रयोग गरेर लोड व्यारेल ट्युब स्ट्र्याण्डर्डहरुसँग बाँध्ने		
२०.	पिकअप/स्पुर ब्रेसलाई लोड व्यारेल ट्युब र ब्रिडल ट्युबमा बाँध्ने		
२१.	प्रोजेक्टेड लेड्जरहरुको होरिजन्टल लेभल जाँच गर्ने		
२२.	१.५ मिटर लामा पुन्छ्योन ट्युबहरु भर्टिकल लेभलमा तल पटटी फर्काएर बाँध्ने		
२३.	टप गाडरिल ०.९७ मिटर देखि १.१५ मिटर सम्मको उचाईमा बाँध्ने		
२४.	वर्किङ प्लेटफर्ममा ट्रान्समहरु माथि बोर्डहरु नजिक नजिक राख्ने		
२५.	मिडल गाडरिल ०.५ मिटरको उचाईमा बाँध्ने		
२६.	सिङ्गल कप्लार प्रयोग गरेर एकसेस होल कायम गरी साईड/ठो बोर्ड जडान गर्ने		
२७.	७५ डिग्रीको स्लोपमा केहि भाग बढी समेत निस्किएको ल्याडर जडान गर्ने		

अभ्यास : १७. क्यान्टिलेभर स्काफोल्ड इरेक्सन गर्ने

कार्य :

३ मिटर X २ मिटर X ४ मिटर बनाईएको ड्रईङ्ग बमोजिम इन्डपेन्डेन्ट टावर बनाई ।
मिटरको क्यान्टिलेभर प्रोजेक्सन गर्नुहोस् ।

मार्गदर्शन :

दक्ष वा लाईसेन्स प्राप्त प्रशिक्षक/परिवेक्षकको सुपरिवेक्षणमा सम्पादन निर्देशिका अनुसार
कार्य गर्ने ।

समय :

१६ घण्टा



शिर्षक : १८. क्यान्टिलेभर स्काफोल्ड डिस्मेन्टल गर्ने

पाठ योजना : १८. क्यान्टिलेभर स्काफोल्ड डिस्मेन्टल गर्ने


सिकाइका उद्देश्यहरु

- क्यान्टिलेभर स्काफोल्ड डिस्मेन्टल गर्ने विधि वर्णन गर्ने
- लोकेसन सफा गर्ने वारेमा वर्णन गर्ने

के ? (क्रियाकलापहरु, मुख्य बुँदाहरु, प्रश्नहरु)	विधिहरु	दृष्ट्य मेट्रियल्स	समय
<p>पाठको परिचय</p> <ul style="list-style-type: none"> ■ “खडा गरिएको वर्डकेज टावर कसरी खोल्नु हुन्छ ?” भनि प्रश्न सोध्ने ■ जवाफलाई पाठको शिर्षकसँग जोड्ने ■ पाठको उद्देश्यहरु बताउने 	दृश्यात्मक छलफल	क्यान्टिलेभर टावर स्काफोल्डको तस्विर/पोष्टर	५ घण्टा
<p>मुख्य भाग</p> <ul style="list-style-type: none"> ■ क्यान्टिलेभर टावर स्काफोल्ड डिस्मेन्टल गर्दा अनुशारण गर्नुपर्ने खुड्किलाहरुको वर्णन गर्ने ■ क्यान्टिलेभर टावर स्काफोल्ड इरेक्सन गर्दा र खोल्दा लड्ने वा खस्ने कुराबाट बचावटको वारेमा छलफल गर्ने ■ स्काफोल्डमा खोल्नु अगाडि निरीक्षण र जाँच गर्ने वारेमा वर्णन गर्ने ■ “क्यान्टिलेभर टावर स्काफोल्ड डिस्मेन्टल गर्ने” कार्य प्रदर्शन गर्ने ■ “क्यान्टिलेभर टावर स्काफोल्ड डिस्मेन्टल गर्ने” कार्यको सामुहिक अभ्यास दिने ■ लोकेसन सफा गर्ने सम्बन्धमा उल्लेख गर्ने ■ स्काफोल्डका हरेक मेम्बर तथा अङ्गहरु ठिक ठाउँमा भण्डारण गर्ने अभ्यास दिने ■ सुधारको लागि पृष्ठपोषण वा सुझाव दिने 	दृश्यात्मक छलफल दृश्यात्मक छलफल दृश्यात्मक छलफल प्रदर्शन निर्देशित अभ्यास दृश्यात्मक छलफल निर्देशित अभ्यास	तस्विरहरु/पोष्टरहरु पोष्टर वास्तविक वस्तु वास्तविक वस्तु पोष्टरहरु वास्तविक वस्तु	
<p>सारांश</p> <ul style="list-style-type: none"> ■ निम्न प्रश्नहरु सोधी पाठ सम्पन्न गर्ने : <ul style="list-style-type: none"> ○ क्यान्टिलेभर टावर स्काफोल्ड डिस्मेन्टल गर्ने आवश्यक टुल्स तथा मेट्रियल्स के के हुन् ? ○ ईन्डिपेन्डेन्ट र क्यान्टिलेभर टावर बिचमा के भिन्नता छ ? ○ क्यान्टिलेभर स्काफोल्ड इरेक्सन गर्ने काप्टर क्लिल आवश्यक पर्द्द ? ○ क्यान्टिलेभर टावर कहाँ प्रयोग हुन्छ ? ■ पाठको सार संक्षेप बताउने 	मौखिक प्रश्न	सहि तथा गलत विधिको पोष्टर	

परिचय

भएको संरचना वा स्काफोल्डबाट उचाईमा बाहिर निस्किएको स्काफोल्डिङ संरचनाहरु नै क्यान्टिलेभरहरु हुन् । त्यसै कारण यिनीहरु खोल्दा होसियारीका साथ खोल्नु पर्दछ । एउभान्स क्यान्टिलेभरहरु ठुला र जटिल क्यान्टिलेभर स्काफोल्डिङ हुन् । यिनीहरुलाई स्काफोल्ड वा सपोर्टिङ संरचनाले सपोर्ट गरिएको हुन्छ । यिनीहरुमा मल्टिपल वर्किङ प्लेटफर्म, असाधारण प्रयोग, र अनियमित संरचनाहरु (उदाहरणका लागि व्याक प्रपिङ, विध्यमान संरचनाको फ्लोरहरु विच वा भ्यालबाट निस्किएको क्यान्टिलेभर, विध्यमान स्काफोल्डहरुबाट डवल क्यान्टिलेभरहरु, क्यान्टिलेभर निकालिएको हेमी ड्युटी लोडिङ प्लेटफर्महरु) पर्दछन् ।



ट्रयुब र फिटिङहरुबाट निर्माण गरिने एउभान्स क्यान्टिलेभरको स्पेसिफिकेसन उत्पादकको स्पेसिफिकेसनको विरुद्ध ट्रेडमार्क प्रणालीको लागि दर्तावाल ईन्जिनियरद्वारा जाँच गराउनु पर्दछ । क्यान्टिलेभर स्काफोल्डहरु खोल्दा बाँकी संरचनाको स्थिरतामा असर पर्ने कुनै पनि पार्टसहरु खोल्नु हुँदैन । त्यसैले स्काफोल्डहरु डिस्मेन्टल गर्नु भन्दा अगाडि निम्न कुराहरु जाँच्नु पर्दछ ।

- कुनै टाईहरु हटाईएका छन् कि,
- कुनै लेड्जरहरु हटाईका छन् कि,
- कुनै ट्रान्समहरु हटाईएका छन् कि,
- कुनै ब्रेसहरु हटाईका छन् कि,
- स्काफोल्डिङमा कुनै क्षति पुगेको छ कि,
- जमिनको अवस्थामा कुनै परिवर्तन आएको छ कि,
- कुनै व्यारियरले घेरिएको र अन्य व्यक्तिलाई सतर्क गराउन सङ्केतहरु राखिएको छ कि ?

सम्पादन निर्देशिका

कार्य : क्यान्टिलेभर स्काफोल्ड डिस्प्लेन्टल गर्ने । समय: ४ घण्टा

सि.नं	खुद्दिकिलाहरू	गरे	गरेनन्
१.	त्याडर प्रयोग गरेर टावरमा चढ्ने		
२.	त्याडर खोल्ने		
३.	सिङ्गल कप्लार र टो बोर्डहरु, पुन्च्योन, गाडेरिल खोल्ने		
४.	पिकअप/स्पुर ब्रेस लोड ब्यारलसँग कसिएको डबल कप्लर पहिले खोलि र त्यसपछि ब्रिडल ट्रयुबसँग कसिएको डबल कप्लर खोलि पिकअप/स्पुर ब्रेस खोल्ने		
५.	ब्रिडल ट्रयुब खोल्ने		
६.	ब्रेसहरु, प्लेटफर्म लिफ्ट र कप्लारहरु खोल्ने		
७.	स्ट्रयाण्डर्डहरु प्रयोग गरेर फुट लिफ्ट लेड्जर र ट्रान्सम खोल्ने		
८.	स्ट्रयाण्डर्डहरु प्रयोग गरेर लेड्जरहरु र ट्रान्समहरु खोल्ने		
९.	टुल्स, इक्विपमेनटहरु र मेटेरियल्स जम्मा गर्ने र भण्डारण गर्ने		
१०.	लोकेसन सफा गर्ने र सफा सुधार राख्ने		

प्रोजेक्ट वर्क

प्रोजेक्ट वर्क : १

कार्य :

तल दिइएको निर्देशन बमोजिम स्काफोल्ड इरेक्सन गर्नुहोस् र डिस्मेन्टल गर्नुहोस् ।

मार्गदर्शन :

- २ मिटर × २ मिटर × ४ मिटरको फिक्स्ड स्काफोल्ड टावर इरेक्सन गर्नुहोस् ।
- फिक्स स्काफोल्ड टावरलाई २ मिटर × २ मिटर × ४ मिटरको मोबाइल टावरमा परिमार्जन गर्नुहोस् ।

२:३० घण्टा

समय :



प्रोजेक्ट वर्क : २

कार्य :

- ४ मिटर × २ मिटर × ४ मिटरको ईन्डिपेन्डेन्ट टावर इरेक्सन गर्नुहोस् ।

मार्गदर्शन :

- ईन्डिपेन्डेन्ट टावरलाई १ मिटरको क्यान्टिलेभर प्रोजेक्सनमा मोडिफाइ गर्नुहोस् ।
- क्यान्टिलेभर टावर डिस्मेन्टल गर्नुहोस् ।

समय :

२:३० घण्टा



प्रोजेक्ट वर्क : ३

कार्य :

- ३ मिटर × ३ मिटर × ४ मिटरको बर्डकेज टावर इरेक्सन गर्नुहोस् ।

मार्गदर्शन :

- मोबाईल टावरलाई फिक्स टावरमा मोडिफाइ गर्नुहोस् ।
- सिम्पल फिक्स टावर डिस्मेन्टल गर्नुहोस् ।

समय :

१:३० घण्टा



एनेक्स १

मेट्रीयल्स् इस्टीमेट एक टावरको लागि । २० जनाको कक्षामा ४ जनाको ग्रुप बनाई हरेकको ५ वटा टावर बनाउने ।

फिक्स्ड टावर

क्र सं	फिटिङ्ग्स	ट्रयुवस	बोर्डस
१	डबल कप्लर ४० पिस	४ मिटर ४ पिस	२ मिटर ११ पिस
२	सिङ्गल कप्लर २० पिस	३ मिटर ४ पिस	१.५ मिटर १ पिस
३	स्वेभल कप्लर ८ पिस	२.५ मिटर २ पिस	१ मिटर १ पिस
४	बेस प्लेट ४ पिस	२ मिटर १५ पिस	लेडर ४ मिटर १ पिस
५		१.५ मिटर ५ पिस	

मोबाइल टावर

क्र सं	फिटिङ्ग्स	ट्रयुवस	बोर्डस
१	डबल कप्लर ५५ पिस	४ मिटर ४ पिस	२ मिटर १२ पिस
२	सिङ्गल कप्लर २४ पिस	३ मिटर ६ पिस	१.५ मिटर ३ पिस
३	स्वेभल कप्लर १२ पिस	२ मिटर २२ पिस	लेडर ३-४मिटर १ पिस
४	कास्टर हवील ४ पिस	१.५ मिटर ३ पिस	बेस प्लेट ४ पिस
५	व्हील व्यारो २० वटा	१ मिटर ४ पिस	

इन्डिपेन्डेन्ट टावर

क्र सं	फिटिङ्ग्स	ट्रयुवस	बोर्डस
१	डबल कप्लर ५० पिस	४ मिटर ६ पिस	३ मिटर ९ पिस
२	सिङ्गल कप्लर २२ पिस	३ मिटर १२ पिस	२ मिटर ३ पिस
३	स्वेभल कप्लर १० पिस	२.५ मिटर २ पिस	१ मिटर १ पिस
४	बेस प्लेट ६पिस	२ मिटर ११ पिस	लेडर ४ मिटर १ पिस
५		१.५ मिटर ४ पिस	

बर्डकेज टावर

क्र सं	फिटिङ्ग्स	ट्रयुवस	बोर्डस
१	डबल कप्लर ६० पिस	४ मिटर ९ पिस	३ मिटर १५ पिस
२	सिङ्गल कप्लर २६ पिस	३ मिटर ९ पिस	२ मिटर १ पिस
३	स्वेभल कप्लर १२ पिस	२.५ मिटर ८ पिस	१ मिटर १ पिस
४	बेस ल्येट ९ पिस	२ मिटर १२ पिस	लेडर ४ मिटर १ पिस
५		१.५ मिटर ४ पिस	

क्यान्टीलेभर

क्र सं	फिटिङ्ग्स	ट्रयुवस	बोर्डस
१	डबल कप्लर ७४ पिस	४ मिटर १२ पिस	४ मिटर ९ पिस
२	सिङ्गल कप्लर २२ पिस	३ मिटर ७ पिस	३ मिटर १ पिस
३	स्वेभल कप्लर १० पिस	२.५ मिटर ८ पिस	२ मिटर २ पिस
४	बेस ल्येट ६ पिस	२ मिटर १० पिस	१ मिटर १ पिस
५		१.५ मिटर ६ पिस	लेडर ४ मिटर १ पिस

स्काफफोल्डिंग टुल्स १ ग्रुप = ४ प्रशिक्षार्थी

क्र सं			प्रत्येक व्यक्ति
१	स्पानर		१ वटा
२	स्पीरीट लेबल		१ वटा
३	टुल बेल्ट		१ वटा

(पि. पि.ई) पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट्स
सुरक्षा साधन (व्यक्तिगत सुरक्षाका उपकरण) र गियर (औजार) लगाउने

सि.नं.	स्केच/चित्र	नाम	प्रत्येक व्यक्ति
१.		सेफ्टी हेल्मेट	१ वटा
२.		सेफ्टी गगल्स	१ वटा
३.		सेफ्टी युनिफर्म	१ वटा
४.		सेफ्टी सुज /बुट	१ वटा
५.		सेफ्टी ग्लोब्स	१ वटा

६.		सेफ्टी बडी डबल हुक हार्नेस / सेफ्टी बेल्ट	१ वटा
७.		सेफ्टी मास्क	१ वटा
८.		सेफ्टी लाईफ ज्याकेट	१ वटा
९.		सेफ्टी इअर प्लग	१ वटा

एनेक्स २

स्काफट्याग ३ प्रकारका हुन्छन् । १.रेड २.एलो ३.ग्रीन
१.रेड : प्रयोग गर्नुहुँदैन
२.एलो : सावधान
३.ग्रीन : काम गर्नु हुन्छ



एनेक्स ३

स्काफोल्डीङ्ग मापदण्ड (स्काफोल्ड बनाउँदा ध्यान दिनुपर्ने कुराहरु)

१. बेस प्लेट र बेस ज्याक जहिले पनि सोल बोर्डको सेन्टरमा हुनुपर्छ ।

Base plate and base jack should be in the center of sole board.

२. भर्टिकल दयुब वा भर्टिकल स्टाण्ड ९० डिग्रीमा हुनुपर्छ ।

Vertical tube or vertical stand should be in 90°.

३. लेजर र ट्रान्सोम होरिजेन्टल लेभलमा हुनुपर्छ ।

Ledger and transom should be in horizontal level.

४. लेजर र ट्रान्सोम बीचको एङ्गल ९० डिग्री हुनुपर्छ ।

Angle between ledger and transom should be in 90°.

५. बेस लिफ्ट वा किकर लिफ्टको हाइट २० देखि ३० सेमी हुनुपर्छ ।

Base lift or kicker lift height should be 20 to 30 cm.

६. सुरक्षित तरिकाले काम गर्न दुईवटा बोर्ड एकअर्को साइडमा राख्नुपर्छ ।

To work safely, two board should place in each side.

७. पहिलो लिफ्टको हाइट (लेजर देखि ट्रान्सोम सम्म) १.८मी. देखि २मी. सम्म र पहिलो लिफ्टको हाइट जमीनको सतहभन्दा २.५मी भन्दा बढी हुनुहुँदैन ।

First lift height (ledger to transom) should be 1.8m to 2m and first lift height should not be more than 2.5m from ground level.

८. नोट प्वाइन्टबाट ब्रेस लगाउँदा माथि र तल बराबर राख्नुपर्छ ।

While trying the brace from the note point, equal gap should be left in the upper and lower point.

९. बार्ड नहल्लिनका लागि र सुरक्षाको लागि बोर्डहरु बोर्ड क्लाम्प वा डोरीले बाँध्नुपर्छ ।

Board should be tied with board clamp or rope.

१०. बोर्ड राख्दा १५ सेमी देखि ३० सेमी ट्रान्सोम माथि खपिनु (ओभरल्याप) पर्छ ।

Board should overlap minimum 15 cm and maximum 30 cm over the transom.

११. टप रेलको हाइट ९७ सेमी देखि १२० सेमी हुनुपर्छ ।

Top railing height should be 97 cm to 120 cm.

१२. मिडरेलको उँचाइ कामगर्ने प्लाटफोर्मबाट ५०सेमी देखि ७० सेमी सम्म हुनुपर्छ ।

Mid rail height from working platform should be 50 cm to 70 cm.

१३. साइड बोर्डको फिटीङ्ग प्रोसेस एक्सेस बाटो बाट शुरु गर्नुपर्छ ।

Fitting process of side board should be start from the access way.

१४. एक्सेस बाटा १मी. x १मी हुनुपर्छ ।

Access way should be 1mx1m

१५. भन्याङ्ग राख्दा ७५डिग्री कोणमा हुनुपर्छ ।

Ladder should be in 75°.

१६. बे लेन्थ २.५मी भन्दा बढी हुनुहुँदैन ।

Bay length should not be more than 2.5 meter.

१७. ट्रान्सोम बीचको दुरी १.२मी भन्दा बढी हुनुपर्ने ।

Transom distance should not more than 1.2m.

मोबाइल टावर Mobile tower

१. कास्टर क्लील फिट गर्ने तरिका: पहिला पहिलो लिफ्ट तयार गर्ने । त्यपछि मात्र कास्टर क्लील फीट गर्ने । Caster wheel fitting process: first prepare the first lift then only fit caster wheel.

२. प्लान ब्रेस ल्याण्डीङ ल्याटफोर्ममा बाँध्नुपर्छ । Plan brace should be tied on the landing platform

इन्डिपेन्डेण्ट टावर Independent tower

१. इन्डिपेन्डेण्ट टावर जस्ति पनि लम्बाइको हुनसक्छ र जस्तो पनि आकारको हुनसक्छ । Concept of independent tower: independent tower should be in any length and shape (U-shape, L-shape and O-shape).

क्यान्टिलिभर Cantilever

१. पहिले कुनै पनि एउटा लेजर लेभलमा हुनुपर्छ र ट्रान्सोमलाई लेभल मिलेको लेजरबाट लेभल मिलाई रख्नुपर्दछ । Firstly, any one of the ledger should be leveled. Then transom should be used from the leveled ledger to level the other ledger.

२. पन्चअन ब्रिडल ट्युब मित्र हुनुपर्छ । Puncheon should be inside of bridle tube.

३. पुलिङ्ग ब्रेसको पनि प्रयोग गर्नु पर्दछ । Pulling brace should also use.

अन्य Other

१. जहिले पनि स्काफोल्ड बनाउन र भत्काउन अधिक त्यस ठाउँमा व्यारिकेशन लगाउने । Area barrication should be done before erection and dismantle of tower.

२. स्काफोल्ड बनाउन, भत्काउन वा कार्यशालामा हाउसकिपिङ सहि तरिकाले गर्नुपर्छ । Housekeeping should be done in proper way in all process (erection and dismantle) as well as in workshop.


३. स्काफोल्ड बनाउँदा उचाइमा काम गर्नुपर्ने हुँदा सांकेतिक भाषा प्रयोग गर्नुपर्छ । Working at height: signs language should be practiced in practical.

४. टुलबक्स टक तालिम अवधिभर हरेक दिन प्रयोगात्मक कक्षा शुरू गर्नु अधिक गर्नुपर्छ । Tool box talk should be done daily.

५. सेफगार्ड ४सिस्टम (ल्याडर, गार्डरेल, हुक र बोर्ड) सिकाउनुपर्छ । SG (safe guard) 4 system should be taught (Ladder, guard rail, hook and board).

टुलबक्स टकमा गर्नुपर्ने कुराहरु (Tool Box Talk)

<p>१. व्यक्तिगत सुरक्षा सामग्रीहरु 1. Personal Protection Equipment</p> <p>२. उचाइमा काम गर्दा डबल हुक अनिवार्य लगाउनु पर्ने 2. Working at height, 100% tie up</p>		
<p>३. सुरक्षाका संकेतहरु 3. Safety signs</p>		
<p>४. एसेम्ब्ली प्लाईन्ट 4. Assembly point</p>		
<p>५. व्यारिकेशन (सुरक्षाको लागि ठाउँ बार्ने) 5. Barrication</p>		
<p>६. सुचना आदान प्रदानको महत्व (साँकेतिक भाषा) 6. Importance of Communication – Signs & Signals</p>		
<p>७. गर्मीको वातावरण र जोखिम 7. Environment and heat stroke</p>		

८. हाउसकिपिङ्ग 8. Housekeeping	
९. लडने, चिप्सीने वा ठक्कर खाने अवस्था 9. Fall, slip and trip	
१०. व्यक्तिले सही तरिकाले गर्ने कार्य 10. Manual handline	
११. सानो अन्तरले दुघटना हुनबाट जोगिनु 11. Near miss	
१२. भन्याङ्ग चढदा अपनाउनु पर्ने श्री प्वाइन्ट कन्ट्याक्ट 12. Three-point contact while stepping in ladder	

प्राविधिक सहयोग
स्वीस सरकारको सहयोगमा संचालित सामी परियोजना

